




# बुद्धदेव बसु

अलोकरञ्जन दासगुप्त




N  
891.440 92  
B 299 D

भारतीय  
साहित्यका  
निमंति

N  
891.440 92  
B 299 D



**INDIAN INSTITUTE  
OF  
ADVANCED STUDY  
LIBRARY, SHIMLA**





प्रस्तरमा छापिएको मूर्तिकलाको प्रतिरूप यो दृश्य राजा शुद्धोदनको महलको हो, जसमा तीनजना 'भविष्यवक्ताहरूले भगवान बुद्धकी आमा, रानी गायाको सामानाको अर्थको व्याख्या गरिरहेछन् । मुनिपटि मूर्शीजी वसेका छन् अनि उनी व्याख्याको दस्तावेज लेखिरहेछन् । सम्भवतः भारतमा लेखन-कलाको यो सबै-भन्दा पुरानो अनि चित्राङ्कित अभिलेख हो ।

नागार्जुनकुण्ड, दोस्रो शताब्दी (ईस्वी)  
सौजन्य : राष्ट्रीय संग्रहालय, नयाँ दिल्ली

भारतीय साहित्यका निर्माता

# बुद्धदेव बसु

लेखक

अलोकरञ्जन दासगुप्त

अनुवादक  
जस योञ्जन ‘प्यासी’



साहित्य अकादेमी

*Buddhadev Basu* : Nepali translation by Jas Yonjan 'Pyasi' of A lokeranjan Dasgupta's monograph in English. Sahitya Akademi, New Delhi (1991) **SAHITYA AKADEMI**  
REVISED PRICE Rs. 15.00

© साहित्य अकादेमी

प्रथम संस्करण : 1991

N  
891.440 92  
१२११०

साहित्य अकादेमी

प्रधान कार्यालय

रवीन्द्र भवन, 35, फ़ीरोजशाह मार्ग, नयाँ दिल्ली 110 001  
विक्रय विभाग : 'स्वाति', मन्दिर मार्ग, नयाँ दिल्ली 110 001


क्षेत्रीय कार्यालय

जीवनतारा बिल्डिंग, चौथो तला, 23ए/44 एक्स, डायमण्ड हार्बर रोड,  
कलकत्ता 700 053  
29, एलडाम्स रोड, तेनामपेट, मद्रास 600 018  
172, मुम्बई मराठी ग्रन्थ संग्रहालय मार्ग, दादर, बम्बई 400 014

मूल्य :

**SAHITYA AKADEMI**  
REVISED PRICE Rs. 15.00

मुद्रक  
भारती प्रिण्टर्स  
दिल्ली 110 032



Library

IIAS, Shimla

N 891.440 92 B 299 D



00116981

## एक

म रात्री भोजन ढिलै गर्नेछु, तर भोजन कोठा झलमल्ल उज्यालो पारिएको  
हुनेछ, अतिथिहरू थोरै र चुनिएका हुनेछन् ।

—वाल्टर सेवेज ल्याण्डर

आखिर सबैभन्दा उक्केले खुल्लु भन्नु अनि तपाईंका पाठक 'ज' वा 'स' परिपक्व  
नभइङ्गेल पर्खान्छु 'भन्नु पनि नराम्रो विचार होइन...'यदि मेरा एक सय  
जना पाठक-पाठिकाहरू भए अहिलेलाई पुरनेछ ।

—बुद्धदेव बसु

आगामी पृष्ठहरू एक आधुनिक भारतीय लेखकका मन तथा माध्यमप्रति संथद्धा  
समर्पित छन् । ती मुख्यतः उनको जीवन र कार्य प्रगतिका तथ्यहरूको सूची तयार  
पार्ने र गणना गर्ने अभिप्रायले होइन्, तर अध्यात्मिक क्रिया र सृजनात्मक प्रति-  
मानहरूलाई स्पष्टीकरण उपलब्ध गराउनु हो; जसका निम्नि उनी पक्षधर थिए ।  
यो काम साँच्चै नै कठीन छ । सौन्दर्यनिहित पारदर्शी भाषा मार्फत् उनका भावना-  
हरूलाई वेआत्मीयकरण गर्ने जीवनभरको प्रचेष्टा हुँदा हुँदै पनि बुद्धदेव वसु  
एउटै कुराले आजसम्म आधुनिक वज्ञालका साहारै उल्टा बुझिएको लेखकका रूपमा  
रहेका छन् । उनका प्रत्यक्षतः सुगम, पारदर्शक वाक्-पद्धतिको विन्दुमनि प्रच्छन्न  
ओझेलमय गाम्भीर्य एक विवादस्पद व्यक्तित्वमा स्थानतरित भएको छ । कसैलाई,  
अझ वेसी के ले अन्योल पार्न सकछ भने बुद्धदेवले एक विवादस्पद व्यक्तित्वका  
रूपमा वर्णित हुनु नै खुशी मानेका छन् । उनले आफैलाई खण्डन गर्दै हिटम्यान-  
का शब्द-भावहरू प्रयोग गर्नमा आनन्द प्राप्त गरे, किनभने उनीभित्र अनेकन  
कुराहरू एकत्रित थिए । एक जस्ता देखिने उनका सबै अन्तर्विरोधहरूलाई उनका  
सृजनात्मक एवं स्वर्यलाई सुक्ष्म परीक्षणद्वारा हेनै क्षमताले एक एकीकारक  
आयाम प्रदान गर्यो । अंशतः यसो हुनुको कारण उनी एक सृजनशील कलाकार  
(लेखक) थिए । उनी एक अत्यन्त प्रजननशील लेखक थिए । उनले एक सयभन्दा  
वेसी कृतिहरू प्रकाशित गरे—ती संख्यात्मक आयामका साथै गुणस्तरीय पनि छन्-

## ६ बुद्धदेव बसुं

जो सृजनशीलता को प्रमुख द्योतक हो। यस दृष्टिले, शायद उनी नै रवीन्द्रनाथ ठाकुरपछिका बङ्गलाका अद्वितीय सर्वतोमुखी लेखक हुन्। उनको रवीन्द्रनाथ ठाकुर-प्रतिका खुल्ला प्रतिक्रियाहरूले उनलाई रवीन्द्रनाथसितको सम्बन्धता र व्यक्तिगत सामेलताको यस चेतनादेखि जर्जरस्त प्रतिरोध भर्यो, जसलाई एकतर्फ आत्मीय सम्मान र अकर्तार्फ जानी-बुझीको द्वेष भन्न सकिन्छ; जो कल्लोलीय मुगको मन:-स्थिति सुहाउँदो थियो ।

यही मानसिक दृश्यर्थकताले उनको सौन्दर्यवादीतालाई एक स्थिरता प्रदान गयो। रवीन्द्रनाथ ठाकुरको एक शब्दचित्र लेखा नै बुद्धदेव आफैले बुझे :

हालै, अबाँ गार्द भनी दावी गर्न वंगालका एक पत्रिकाले, मेरो टेगोरप्रतिको अन्धभितमाथि साहसिक ढङ्गले निन्दा गरेको छ। अरूहरूले चाँही ती महान् व्यवित्रप्रति मेरो थ्रद्वा नभएको वताउँदै, उदाहरणीय कार्य गरें भन्ने भावनाले खुशी हुँदै ममाथि आक्रमण गरेका छन्। यसले मलाई अचम्भित तुल्याएन, यी दुवै आरोपहरू परस्परविरोधी थिए। यसभन्दा पहिले पनि धेरैपटक ममाथि जर्जरस्ती मूर्तिपूजक या मूर्तिविध्वंशकको अथवा दुवै एक चोटी भएको आरोप लागीमकेको छ ।<sup>1</sup>

आफ्नो साहित्यिक जीवनको शुरूआतदेखि नै उनी दुर्नाम कमाउन मात्र सफल भए अनि नित एक 'निसर्माजिक' पात्रको रूपमा अभियोगी रही रहे। अभियोक्ताहरू रुढीवादी साहित्यिक समालोचकहरू मात्र थिएन्, तर जीवनका अन्य क्षेत्रहरूका सार्वजनिक दण्डकारीहरू पनि थिए। उनका एकजना मित्रले मनोविनोद र भ्रममिश्रित भावनासित लेखेका छन्, कसरी एउटी पतित्यवता गृहणीले, बुद्धदेव वसुका एउटा लघु-कथा प्रकाशित हुँदा, 'यस अधम लेखकलाई जन्मदा नै एक ढिको तून खुवाएर मारिदिनु पर्यो!' भनेकी थिइन्।<sup>2</sup> यिनै लेखकलाई १९२४ मा आफ्नो कमसल, किशोर उमेरको कविताको किताब ममंवाणी प्रकाशित भएपछि एक रुढीवादी पत्रिकाको एक नैतिकवादी सम्पादक तथा सुधारक-द्वारा चारवर्षसम्म लगातार आक्रमण भइरह्यो। एकजना प्रसिद्ध बङ्गाली समालोचकले कोपभाजनका निम्नलिखित कारणहरू खुबै घत्लागदा प्रकारले प्रस्तुत गरेका छन् :

1. युवा कविका निम्नि रवीन्द्रनाथ ठाकुरको प्रशंसा
2. 'अश्लील साहित्यिक रचनाहरू' मा बुद्धदेवको अविवाद्य नेतृत्व
3. स्थानीय र वैदेशिक (अनुमति विना अरुका साहित्यिक रचनाहरूमा भएका तत्त्वहरू प्रयुक्त) तत्त्वहरूको सन्निकर्ष
4. साधारणतः 'प्रगति' र 'कल्लोल' दलका लेखकहरूप्रति सम्पादकको उदासिनता ।<sup>3</sup>

यिनै लेखक, १९ दिसम्बर १९७० मा<sup>४</sup> एक अचम्भ लाग्दो सत्तर दिने मुद्दा-को फलस्थरूप अन्तमा 'अश्वीकृता' को दोषी ठहरिए। तर एक व्यङ्ग्य प्रहार जै उनको दोष प्रमाण, उनलाई दिइएको एक अति उच्च राष्ट्रीय सम्मान 'पद्मभूषण' सँग परिवर्त्तित भयो।

उपरोक्तले खित तथ्यहरू उनी सँधै कुनै वाह्य प्रेरणा या अरू कुनै कारणद्वारा एक असहाय या भाग्यवान शिकार थिए भनेर देखाउन लेखिएका होइनन्। वास्तवमा, ती तथ्यहरूले उनमा निहित मौलिकता र अक्षय जीवन उत्साहको सम्मिलन अनि सृजनात्मक क्षमता पनि राम्ररी प्रदर्शित गर्छन्; जसका निम्नि हामी उनलाई श्रद्धा र सम्ज्ञना गर्छौं। कविता र कथा-साहित्य, आत्मिक निवन्ध र साहित्यिक समीक्षा, प्रतीकात्मक नाटक र मनोरञ्जनात्मक पद्म अनि वाचन-वालिकाका निम्नि सुहाउँदा किस्साहरू, उनले कलम चलाउने प्रचेष्टा नगरेका एउटै साहित्यिक विधा छैन। यी साहित्यिक रूप उनमा आपकी पृथकतासित विकसित भएनन्; तर कहिले कहीं आफना क्षेत्रहरू अतिलङ्घन गर्दै एका-अर्काका क्षेत्रमा प्रवेश गर्दैये। त्यस किसिमले उनले सृजना गरेका कलात्मक (रचनात्मक) संसारको अनेकत्व, सबै एक नित जाग्रत प्रयोगात्मक संचेतनताद्वारा लगान गरिएका छन्। यसो हुँदा हुँदै पनि उनी आफना कृतिहरूमा पूर्ववर्ती लेखकहरू झै 'आत्मशलाधी प्रतिष्ठा' लाई निर्मूल पार्न समर्थ थिए भन्नु अतिरञ्जनाका कुराहरू हुनेछन्। यसको ठीक विपरीत, एक विशृङ्खलित अहंको उपस्थितिले उनका रचनाहरूलाई एक दिव्यता प्रदान गरेको छ, जसलाई कसैले रोमाण्टिक भन्न सक्नेछन्। यो उल्लेखनीय छ, सुधीन्द्रनाथ दत्त शास्त्रीय छाँटका एक कवि हुन्<sup>५</sup> भन्ने प्रचलित धारणाका विपरीत बुद्धदेवले सुधीन्द्रनाथ एक असुधार्य रोमाण्टिक थिए भन्ने तीव्र प्रतिवाद कायम राखे—यसमा स्व-प्रायोजनको एक तत्त्व थियो। १९५६ मा उनी जादवपूर विश्वविद्यालय, कलकत्तामा तुलनात्मक साहित्य विभागका प्रोफेसर बने। हो, यो सत्य हो, आफनो कार्यकालमा उनले रोमाण्टिक पुनरोत्थानदेखि आधुनिक नाटकमा अर्थहीनता सम्मका विविध विषयहरूको भार सम्हाले। तर उनको स्वच्छन्दताप्रतिको (एक गृहवन्दी रोगीका रोग समान अर्थात् नोस्टालजिक) स्थायी-भावले गर्दा उनको सम्पूर्ण कार्यावधिभरि नै एक बाधा परिरह्यो। आफ्नो विदेश भ्रमणकालमा पनि उनी कतै उनका विद्यार्थीहरू यही विशेष (रोमाण्टिक विपर्य) क्षेत्रमा पछि परिरहेका छन् कि भनी चिन्तित हुन्थे। एकपल्ट उनले संयुक्त राज्य अमेरिकामा शिक्षण भ्रमणमा जानभन्दा अघि आफू-भन्दा मुनिका आफ्नो एकजना सहकर्मीलाई लेखे :

के तपाईं मैले पढ़ाउँदै गरेको अंग्रेजी अंश रोमाण्टिसिज्म पत्रको अभिभारा लिनसक्नुहुन्छ ? यदि तपाईंले यति गरिदिनु भए, मेरो अनुपस्थितिमा मेरा विद्यार्थीहरू उनीहरूले पाउने पनें शिक्षादेखि वच्चित हुने छैनन् भनी ढुक्क हुनेछु ।<sup>६</sup>

यो चिन्ता एकदमै शैक्षणिक थिएन । वास्तवमा, बुद्धदेव बसुले एक रोमाण्टिक प्रकारको दृष्टि बनाएका थिए अनि उपन्यासमा स्वतन्त्र प्रयोगकर्ता, जीवन अनि जीवनयापनका सम्मोजजबल विचारधारकका रूपमा, उनलाई एक रोमाण्टिक भन्न सकिन्छ । यसैकारण, उनको रोमाण्टिसिज्म भावनात्मकतावाद-वाट कत्रिए-को थियो, जो कहिले कहीं त्यसैमा निर्भरित हुन्छ । रोमाण्टिक विरोधी यात्राहरू-को आधारमा पनि रोमाण्टिसिज्म रहेको हुन्छ, के यो एक स्वीकृत तथ्य होइन र ? उनका परवर्ती लेखनकालमा लेखिएको महाभारतमा बुद्धदेवका सन्तुलित प्रवृत्ति, त्यसमा प्रायोजित अनुभवहरूका ढाँचामा अघोरै वैयक्तिक रहेका छन् ।

एक समयका एक सफल स्तम्भ लेखक, प्रगतिका एक सह-सम्पादक अनि कविता (आधुनिकतावादी दलको प्रारम्भिक वर्षहरूमा बङ्गालका असंख्य अवाँ गार्ड (सिकारू) कविहरूलाई कविताले स्थान दियो) का संस्थापक-सम्पादक बुद्धदेव बसु पत्रकारितामा उनले दिएका योगदानका निम्नि पनि स्मरणीय रहेछन्, जसका (पत्रकारिताका) कतिपय विषयहरूमा भने उनी पक्का विरोधी थिए । यस अतिरिक्त उनी बङ्गालमा पत्रकारितामा एक सृजनात्मक स्पर्श दिन सफल भए<sup>७</sup> अनि कैयन प्रतिष्ठित बङ्गाली पत्रकारहरूलाई जो सृजनशील लेखकहरू पनि हुन्, उनीद्वारा नै दीक्षित तुल्याइएको मान्न सकिन्छ । आफ्नो किसिमको विशिष्ट कविता भवन का संस्थापक बुद्धदेवले विभिन्न सामाजिक-राजनीतिक विचारधारा भएका लेखकहरूलाई पनि समान रूपले उचित हुने जमघटहरू आयोजना गर्थे अनि उम्दा लेखकहरूलाई ‘एक पैसाय एकटी’ (एक पैसामा एउटा) सस्तो पुस्तकमालाको माध्यमद्वारा लोकप्रिय बनाउथे । उनका अन्तिम वर्षहरूमा उनी एक ‘एकान्तवासी मनःस्थिति’<sup>८</sup> भएका लेखकका रूपमा देखिए । उनी जति परिषक्क हुँदै गए उति नै आफ्नो लेखकीय मतमा दृढ़ रहे, जसको फलस्वरूप उनमा कतिपय रहस्यमय रूपहरू देखा परे । उनी शब्दबाहृत्य र शब्द-वाचालताले एक सारगम्भित शैली दिन चाहन्थे । तलका प्रश्नावली र बुद्धदेवका साङ्केतिक उत्तरहरूले यसमाथि प्रकाश पानेछन् :

प्र०—तपाईंको वृत्ति के रहेको छ ?

उ०—साहित्य ।

प्र०—प्रथम प्रकाशित कविता ?

उ०—मलाई नाम याद भएन ।

प्र०—त्यो कविता कहाँ प्रकाशित भएको थियो ?

उ०—‘तोषिनी’ मा, ढाकामा ।

प्र०—प्रिय विदेशी कविहरू ?

उ०—धेरै छन् ।

प्र०—एक संस्कृतिको प्रगतिमा एक कविको के भूमिका रहन्छ ?

उ०—मैले तपाईंको प्रश्न बुझिनँ ।

प्र०—कवितामा यसको प्रभाव ?

उ०—शोधकार्यका लागि एक उचित विषय ।

प्र०—तपाईंले लेख्नुभएको कविताहरूमध्ये कुन चाँही कविता तपाईंलाई

असाध्यै मनपर्छ ? तपाईंले त्यो कविता कहिले लेख्नुभयो ? तपाईंले  
त्यो कहाँ लेख्नुभएको थियो अनि कहाँ प्रकाशित गर्नुभयो ?

उ०—एउटा होइन, तर धेरै या अरु अधिक…

प्र०—बङ्गला साहित्यमा आधुनिक कविताको के स्थान छ ?

उ०—कसैले पनि, पचास वर्षपछि मात्र यसको मूल्याङ्कन गर्न सक्छ ।

प्र०—आधुनिक कविताको भविष्यवारे तपाईंको के भनाइ छ ?

उ०—त्यो भविष्यमै मात्र आँकन सकिन्छ ।<sup>९</sup>

बुद्धदेवले आफ्नो जीवनकालमै ख्याति कमाए । उनले यसका लागि जीवना-  
नन्द दासले ज्ञै पर्विरहनु परेन, जसका प्रसिद्धिका लागि पनि (उनका पीढीका  
केही अन्य प्रतिष्ठित सह-लेखकहरूमधित) बुद्धदेवले समान रूपले प्रचेष्टा गरे । यो  
ख्याति उनको मृत्युपछि पनि कम्ति भएको छैन । यसको ठीक विपरीत, सिकारू  
लेखकहरू र सामान्य पाठकहरू जस्ताका माझमा उनी आज पनि सम्मानित छन् ।  
उनले निर्माण गर्न चाहेको विशिष्ट साहित्यक चक विकास भइरहेछ अनि विस्तारै  
साहित्यक क्षेत्रलाई ढाक्न लागिरहेछ । यस दृष्टिले, उनी साहित्य निर्माताहरू-  
मध्ये एक हुन्-जसले साहित्यको इतिहासमा मात्र होइन तर साहित्यिक इतिहासमा  
पनि वाँचन सकेको छ ।

## दुइ

मेरा लागि कलाको विषय मानव माटो हो ।

—अडेन

आरम्भदेखि नै बुद्धदेव सौन्दर्यात्मक मूल्यहरूसँग सम्बन्धित थिए अनि कवितामा उपर्युक्तात्मकतादेखि बाँचेर रहने कोशिश गरिरहे । रवीन्द्रनाथ ठाकुरका निम्नि पनि 'सौन्दर्यात्मक माता' देखि 'उपर्योगितामूलक पिता' लाई अलग गर्न कठिन थियो, किनभने उनी उन्नाइसीं ज्ञातावदीको वातावरणका उपज थिए, जसमा 'सम्पूर्णताका लागि प्यास' थियो । आदर्शीकृत लोकोपकारी समग्रताभन्दा कविताको आंशिक पारदर्शकताले बुद्धदेवलाई भन्नमुग्ध गरायो । अथवा अर्को पाराले भन्नु हो भने, उनी एक यस्तो कविताको खोजीमा थिए जसले मानव जातिलाई अयुत मानवहरू प्रदर्शित गरावोस् : 'न त मानव न त मानवता, न त साधारण विशेषण न त सारगम्भित विशेषण, तर ठोस सारगम्भित मानिस; मासु र हाड्को मानिस; मानिस जसले दुःख भोग्छ र मर्छ, सबैभन्दा माथिको कुरा त यो—जो मर्छ' (उनामुनो) । मानिस सम्बन्धी यो धारणा रवीन्द्रनाथ ठाकुरको भन्दा विपरीत ध्रुवको हो । नमान्ने कुरै छैन, बुद्धदेवले पनि आफ्ना समानधर्मी कविहरूलाई आफ्नो आधा हृदयले समर्थन गरेका थिए, जसले त्यसस्थितिमा आवश्यक नै भए पनि, आफ्ना हत्तारिंदो भाद्यारणीकरणको प्रवृत्तिको कारणले, रहस्यमयी गाँठोले जसले हामीलाई मनुष्य वनाउँछ भन्ने तथ्यको अभावमा परेर, रवीन्द्रनाथ ठाकुरलाई एक सन्तका रूपमा मान्दथे । रवीन्द्रनाथका, मानवको दैविकतामाथिको जोडलाई उनका आलोचकहरूले एक प्रकारले सजिलै प्राप्त गरिएको उदातीकरण ठान्दथे । उनीहरूका लागि अर्को विकल्प थियो—'जो सबै जीवित छन्, पवित्र छन्' भन्ने अधिक आनुभाविक विश्वासमा व्लेकको विचार पनि लिइएको थियो । यद्यपि यो प्रकृत पवित्रता, अमरत्वभन्दा सबैथोक थियो । यस सम्बन्धमा, बुद्धदेवको देवी दुर्गाको उपासनामाथि के विचारहरू थिए, जान्न चासोपदर्भ हुनेछ । उनका सांस्कृतिक अवस्थाका लागि आत्माभिमानको एक निश्चित चेतसित उनले आफ्नो धारणा यसरी कायम राखे, दुर्गा पूजा एक अद्वितीय घटना हो जो बङ्गालको

माटोमा मात्र सम्भव छ अनि भने यो पूजा केही होइन तर नष्ट भएर जाने माटोको माध्यमद्वारा मृत्युको एक ढाँचा, एक कलात्मक कर्मकाण्डीकरण मात्र हो । उनको यो दृष्टिकोणले उनको कवितामा कुनै प्रभाव पारेको छ या छैन, तर कसैले पनि भन्न सवछन्—नष्ट भएर जाने मानव माटो नै बुद्धदेवका कविताको विषय हो ।

बन्दीर बन्दना (बन्दीको बन्दना/ 1930), बुद्धदेवको साँच्चै नै प्रथम आत्म-विश्वासपूर्ण कृतिले उनलाई अधिवाटै कुनै राजनीतिक विचार नभएका एक विद्रोहीका रूपमा अनि साँच्चै एक उत्साही रोमाण्टिक विद्रोहीका रूपमा देखाउँछ । यो देहात्मावाद हो : शरीर र आत्माको एकात्मकताको धारणा यसको दार्शनिक आधार हो । साँच्चै नै पुस्तक, यो विचार प्रणाली साथै प्रकृतिको दृष्ट सुन्दरताहरूको एक परम आनन्ददायक भावको प्रकटन हो । सबेदनात्मक उपमाहरूले युवा कविलाई लोकाचारहरूको दासको रूपमा होइन, एक प्रेम कैदीका रूपमा स्वर्गदेविनिष्कासित 'नीत दुष्कार्यतीत' शिकारको रूपमा देखाउँछ । द्वितीय पुरुषलाई प्रथम पुरुषमा विहारण गर्दै कवि अनुभवका शोक-गीतहरू गुन्जुनाउँछन् :

विस्मय विमुग्ध भएर पढ्छु म तिनीहरूको  
हे तरुण, दस्यू नहौ, पणु नहौ, नहौ तुच्छ कीट  
श्रापित देव तिमी ।  
श्रापित देव म !  
मेरा नयन ती बन्दी विहग जोडा जस्तो  
देहको बन्धन चुंडाएर शून्यतातर्फ उडी जान चाहन्छ  
आकण्ठ गरेर पान आकाशको उझार नीलिमा ।

—शापभ्रष्ट

दृष्टि पलायनता व्यतिक्रमका लागि हो, अलौकिकताको आवश्यकताका निमित्त होइन । 'नयाँ चन्द्रमा र पूर्ण चन्द्रमा बीच विवाह कर्म सञ्चालन गर्न एक पुरोहितका रूपमा' यो आफ्नो प्रिय शारीरिक ढाँचातर्फ फर्कन्छ । नयाँ चन्द्रमाद्वारा आकृष्ट यहाँ पुरोहित स्वयं नै बेहुला छन् । यो विचारणीय छ, बेहुला अथवा प्रेमी नीति अवमूल्यन हुने वस्तुका लागि रूमानी ढङ्गले चिन्तित भए तापनि विश्लेषण तथा सुक्ष्म परीक्षण गर्नमा अत्यन्त इच्छुक छन् । एक उत्कण्ठित युवाको मन-मुग्धकारी क्षणहरूले कविलाई प्रलोभित पार्नु रहस्यमय अज्ञानता होइन । उनी त आफ्नी प्रेयसीका सबै विशेषताहरू जान्दछन् अनि यही विशेष ज्ञान मार्फत् उनले रहस्यको एक नयाँ चेतना रर्जना गर्नेन् :

ताजा नौनी झैं तनु तिम्रो ? जान्दछु त्यसको मूलभित्तिमा  
रहेको छ कुत्सित कङ्काल  
(ए कङ्कालवती)  
मृत्यु पीत वर्ण त्यसको; खरी झैं सेतो गुण्डा, अस्थिश्रेणी  
जान्दछु त्यो को को मूर्ति । निःशब्द, विभत्स एक रुक्ष अद्वहास-  
निदारण दन्तहीन विभीषिका ।  
सबै म जान्दछु, त्यसैर तिमीलाई प्रेम गर्दू,  
जानेरै त अब वेसी प्रेम गर्दू ।

—प्रेमिक

कतिपय कवितामा एक नैदानिक स्पर्श छ जसले कविताहरूलाई अतिशय भावुकताको पासोहरूवाट बचाउँदछ ।

यो सङ्कलन रवीन्द्रनाथ को बलाका (हाँसहरूको उडान) प्रति अत्यन्त क्रृणी छ । महत्त्वाकांक्षी कविताका लागि गाधरणतः खास भड़खालो मानिने निरर्थक शब्द प्रयोग र वाचवैभव विना वाक्-पटुतापूर्वक प्रस्तुत गरिएका भावोत्तेजित लहरहरूमा यो क्रृण, वन्धित पयार छन्दको मुक्तिमा धोयित छ । तर यस कार्यमा बुद्धदेवको रवीन्द्रनाथप्रतिको आभार विषयवस्तुगत रूपमै वेसी छ । रवीन्द्रनाथले बलाकामा प्रकृतिमाथि कलाकारको आधिपत्यतालाई एक सुन्दर पंक्तिमा यस प्रकारले सावित गरे :

तिमीले चरालाई दिएका छौ गीत, चरा गाउँछ  
यसभन्दा अलिकति पनि वेसी यसले थप्दैन  
मलाई तिमीले दिएका छौ स्वर, म थप्दछु वेसी  
मेरा भावमा ।

उनका युवा समकालीन लेखदछन् :

म कवि, यो सङ्गीत रचिरहेछु उदीप्त उल्लासमा  
यही गर्व मेरो—  
तिम्रो त्रुटिलाई मैले आफ्नो साधना दिएर गरेको छु शोधन  
यही गर्व मेरो ।

—बन्दीर बन्दना

स्वच्छन्द प्रकृतिको अपूर्णतामाथि कलाकारको श्रेष्ठताको धारणा निःसन्देह रवीन्द्रनाथको धारणा हो, जो उनका हरेक लेखनमा समाहृत छन्, जसमा पछि शिलरको नैव सिद्धान्त अनि भावुक कविताद्वारा अरु बल मिल्यो । अझ बन्दीर बन्दनामा भापाको आधुनिक शैली अभिव्यक्त भएको छैन, यो तत्त्व रवीन्द्रनाथका

कवितामा पनि अभाव थियो । यसले रवीन्द्रनाथको आधुनिकताको अवधारणालाई सन्तुलित ढङ्गले शान्तिक जोड़ दिन्छ, यही कुरा, कसैले मोहितलाल मजुमदारको कवितामा पाउन सक्तैनन् । उनले देहात्मावाद दर्शनलाई अप्नाएर केही नयाँ कुरा भने असफल कोशिष गरे, जो रवीन्द्रनाथले भनेका थिएनन् । यसरी मोहितलालका कविताहरू रचनाकालका दृष्टिले समकालीन भए तापनि, आज आधुनिक मानिन्दनन्, किनभने ती कविताहरू विचारमूलक थिए अनि यसकारण उनले आधुनिकताको अल्पकालिक पक्षमाथि चार्हिंदोभन्दा वेसी जोड़ दिएका थिए । बुद्धदेव वसुका निम्ति आधुनिकता गुह्यदेखि नै शब्द लवजमा निहित थियो, प्रचलित विचारहरूमा होइन । यसैकारण, उनका तत्कालीन धेरै जसो समकालीन कविताहरू अझ पनि आधुनिक नै छन् । उनको अर्को कविताको किताब पृथ्वीर पर्ये (पृथ्वीको पथमा/ 1933) मा उनले आफ्ना आत्मकेन्द्रित प्रवृत्तिहरूलाई दमित गरे अनि एक स्पष्ट दार्शनिक दृष्टिकोण प्रस्तुत गर्ने कोशिष गरे । यसमा पनि उनले कुनै उपदेशात्मकता अप्नाएनन्, उनले त कवितामा यस्ता उपदेशात्मकतालाई अनुयोग्य ठाने । 'पवित्रता' को स्पेन्सरीय गुणले कतिपय चतुर्दशपदीलाई प्रभावित पार्दछ—अजीत दत्त को कुसुमेर मासको पद-ढाँचामा पनि प्रत्यक्ष छ—जो विस्तारित पयार छन्दको प्रयोगका फलस्वरूप स्मरणीय छ । कविले यहाँ गोप्य र दृष्टका बीच स्थापना गर्न चाहेको सन्तुलनता राम्ररी कायम रहन सकेको छैन । तर बुद्धदेवको स्व-अनुशासनले यसतर्फको आकर्षणलाई समादेश गर्छ । उनी कड्कावती (1937) को वेलामा आफ्नो निर्नेतिक सौन्दर्य-शास्त्रलाई सादै थिए । उनले यसमा मौका मात्र छोपेनन् । त्यहाँ कविमा देखिने नैसंगिक वस्तुको छनाइ शक्तिसँग सन्धिवद्ध तंयारीको एक चेत थियो, अनि उनी रवीन्द्रनाथसँग सम्बद्ध कट्टरपन्थीहरूबाट आफैलाई अलग राखन चाहन्ये । सत्य हो, अश्वीलता विरोधी अभियानमा मुरेशचन्द्र समाजपति र डी. एल. राय जस्ता नवद्वेषी लेखकहरूले रवीन्द्रनाथको युवावस्थामा, रवीन्द्रनाथमाथि पनि आक्रमण गरेका थिए । तर ती विरोधी आवाजहरू गीताङ्गलीका कविताहरूको रचनासाथ साथै विलाए जसले उदात्तीकरणलाई कलाको लक्ष्य मान्न कर लगायो । रस्किनले भनेका थिए : 'सबै महान कला स्तुति हुन् ।' यस अवधिमा बुद्धदेवले ऐन्द्रियताका लागि आफ्नो खोजमा 'विवेकका यन्त्रणाहरू' लाई कत्रे अनि स्वीनवर्नका विचारहरू मन पराउन थाले । ती आलोचकहरू जो यस कुरामाथि जोड़ दिने चेष्टा गर्छन्—स्वीनवर्नद्वारा प्रभावित तथा वादलेय रद्वारा प्रभावित चरणका उनको कविता एक फाल हनाइ हो, एक क्रमिक ब्रिकास होइन । जसले पनि यो याद राख्न पर्छ, नैतिकताको बुर्जुआ मानदण्ड विरुद्ध आफ्नो सञ्चुर्षमा स्वीनवर्न पनि गातिए र बादलेयरद्वारा धेरै प्रभावित थिए<sup>1</sup> । यति मात्र होइन, प्रिराफेलाइट ब्रदरहुड आन्दोलनका दुइ चित्र सदृश डी. जी. रोजेटी र मॉरिसले यी बङ्गला

## १४ बुद्धदेव वसु

कविलाई, आपना सतेज ऐन्द्रियता र विवरणहरूप्रतिको अति जागरूकताद्वारा प्रभावित पारेका थिए। प्रिराफेलाइट लेखक-कविहरूमा पाइने कविता र चित्र-कलाको स्वस्थ सम्मिश्रणले पनि कविलाई एक नयाँ संवेदना प्रदान गर्यो।

कड़्कावतीका कविलाई निरुज्जर चेतनता र अर्थहीन शब्दाडम्बरीताका निमित्त प्रायः नै अभियोग लगाइएको छ। यो अभियोग दुइ कारणले मानन योग्य छैन। प्रथमतः यहाँ कविको शब्दाडम्बरीता मार्फत् आपना दृष्टिहरूको प्रभाव राख्ने नै स्पष्ट ध्येय छ। यसो हुँदा, कहीं कषट्दायी हुँदा हुँदै पनि शब्दाडम्बरीताको प्रचुरताले रङ्गहरूमा ममृद्धि वरण गरेको छ। द्वितीयतः अपव्ययी काव्य शक्ति यहाँ कतिपल्ट एक आकर्षण विन्दुमा फर्कन्छ, अनि एक घरेलु वङ्गाली व्यवहारमा भन्ने हो भने सुविस्ता, ढाँचाको विवार जसले शान्त गराउँछ अनि कतिपय समय एक अकाव्यात्मक यथार्थले स्वच्छन्द उडानहरूलाई, कोनो मेयर प्रति (कुनै केटोप्रति) जस्ता कविताहरूमा प्रदर्शित गरे ज्ञै, शुरूमा नै समाप्त गरिदिन्छ :

अलिकति समय हुन्छ ? छेऊमा आइ वस्तु तिम्रो—

(हाम्रो घरमा ठूलूला मानिसहरू छन्, एकदमै खैला-बैला/आमाको व्यवहार बिग्रेको छ, नानीहरू गर्छन् हो-हल्ला)।

यो घरेलु गन्ध एककासी दैनिक जीवनको अँद्यारा गल्लीहरूमा हराउँछ अनि पूर्वभासको एक चेतनाद्वारा अधिकरण हुँदछ :

फेरि दुइ आँखाभरि निद्रा जमियो  
सारा पृथ्वी अन्धकार  
यो कुरा नजानीकै मृत्यु हुन्छ मेरो  
कसको हो हात ।

—एक्खाना हात/एउटा हात

कड़्कावतीमा पहिलोपल्ट उम्कनै नसक्ने तनाउको एक चेतना देखिन्छ, जो स्वतः स्फूर्ति अनि क्लेशलाई होशियारीसाथ लुकाएको देखिन्छ। उदाहरणार्थ, सिङ्गे शेषेर रात्री (अन्तिम रात) एकैपल्टको लेखन वसाईमा लेखी सिद्धयाइको थिएन। प्रथम पंक्ति लेखिसकेपछि कविताले जबर्जस्त समयको एक लामो अन्तराल पर्खिरह्नो : यसै बीचमा, कवि स्वयंने लेखेका छन्, उनले विवाह गरे अनि पहिली छोरी र कविता प्रधान पत्रिका 'कविता' त्यसै दिन जन्मे। बुद्धदेव वसुले, आफूले पार गर्न परेका सम्पूर्ण प्रक्रियाका कठिनाइहरूलाई लुकाएनन् :

अज्ञसम्म मेरा कविताहरू कुनै पनि क्षण विशेषमा क्षणिक तर  
अत्याधिक प्रवाहशील विचार कमवाट अभिर्भूत हुन्थे । मैले मेरा  
संवेदनात्मक मनःस्थितिहरूलाई मेरो कविताको तत्त्व मान्थे । ‘शेषेर  
रात्री’ को रचना गरिसकेपछि मैले हाम्रो कल्पनात्मक क्षमता धेरै नै  
स्वतन्त्र छ भन्ने कुरा बुझन सकें ।<sup>2</sup>

यो कल्पना स्वतन्त्र जस्ता कुराद्वारा वास्तवमा बुद्धदेवले के भन्न खोजेका हुन् ?  
उत्तर नवुझिने किसिमको छैन, तर नूतन पाता (नायाँ पात/1940) मा स्पष्टसित  
थाह पाउन सकिन्छ : फूलहरू होइनन् न त जराहरू नै तर पातहरूको स्तिंग्ध  
सौन्दर्यले सृजनशीलताको उत्कण्ठाहरूलाई सञ्चोतित गर्दछ । कविले सृजन सिद्धान्त-  
को एपोलीय तथा डायोनिसीय शक्तिहरूलाई आफ्नो देवता दुइ (दुइ देवता) मा  
परिभाषित गरे :

देवता केवल निष्ठूर छैन,  
देवता केवल वज्रको होइन,  
देवता केवल मृत्युको होइन  
देवता उत्सवहरूको  
देवता वसन्तको  
देवता चुम्बनको ।

यस संग्रहमा प्रेमकविताहरूले आफ्ना अर्थ-प्रतिअर्थहरू, आरोहहरू र अवरोह-  
हरूका गुणमा एक किसिमको वाद्यवृन्दीय आयाम धारण गरेका छन् । यीट्सका  
झौं पारदर्शकीय ढाँचाको धृष्ट यथार्थ पाण्डुलिपि जस्ता कविताहरूमा देखिन्छन्,  
जीवनानन्द दासको ‘समारूढ़’ भन्दा भिन्नै पनि होइन । एक प्रकाशकद्वारा यस  
कवितामा समाजको संवेदनहीनताको प्रतिनिधित्व गरिएको छ, जसको एक  
मात्र काम, कविको आफ्नो वास्तविक अस्तित्वलाई आग्लो लगाइदिनु हो । अविन-  
चलित कविने प्रकृति र जीवनदेखि अविच्छेद्य उनको आफ्नो क्षेत्र बनाउँदै गए ।  
चित्काय सकल (चिल्लाको विहान)ले यो मावित गर्छ । निरन्तर लेखिरहेका  
कविताहरूमा भाव अतिशयतालाई नियन्त्रण गरिएको भए, तापनि यो एक असाध्यै  
सिपालु ढङ्गले लेखिएको भाविभोरित कविना हो । पछि कवि रवयंले आत्म-  
स्वीकृति गरे, उनले प्रेरणाको क्षणलाई नष्ट हेतु मौका नदिई यसका सारा सूक्ष्म  
हरियोपनाको व्यापक गुण र सौम्य आद्रेतालाई सावधानीपूर्वक तत्काणे पक्के ।<sup>3</sup> यो  
परिणाम धेरै ज्ञानदायी छ । कविता पढ्दा एक ग्रहणशील माध्यमले प्रकृतिसितको  
एक गोप्य सम्झौतालाई एक प्रतिलेखन प्रस्तुत गरे झौं लाग्दछ ।

रवीन्द्रनाथ ठाकुर, जोयस र वर्जिनिया उल्फको 1941 मा निधन भयो । यी

तीन व्यक्तित्वका बुद्धदेवमाथि परेका विविध प्रभाव एक अविवाद्य सत्य हो । यसपछिका, उनका कविताहरूले उनी रवीन्द्रनाथका निकट रहेको प्रकाश पार्छ, यद्यपि यो ऋणता नित्य स्व-निरीक्षण अधिन छ । जबकि उनका गद्यले अन्य गद्यले अन्य दुइ कलाकारका गहन सौन्दर्यहरूलाई वहन गर्छ । दमयन्ती (1943) का कविताहरूले— १९३५-३७ वीचमा लेखिएका—यही नयाँ मोड़ देखाउँछन् । जस्तै ‘छायाछन्न हे अफिका’ मा कविले रवीन्द्रनाथद्वारा ‘पत्रपुत्र’ मा यसै विपयमा सशक्त ढंगमा लेखिएको कवितावाट प्रभाव ग्रहण गरेका छन् । अर्को कविता ‘चलचित्र’ मा विकृत संकेतद्वारा उनले रवीन्द्रनाथका प्रारम्भिक कविता जगत्को कायापलट गरे, जसले जतीन्द्रनाथ सेनगुप्त र समर सेनका व्यञ्जन कविताको एक मिथित प्रभाव उत्पन्न गर्यो । यहाँ हामी यस्ता एक कलाकारलाई भेट्छौं, जसलाई आफू अघि लम्पसार लामो सङ्कको हर वित्तावरे थाह छ अनि उनलाई यो पनि उत्तिकै थाह छ, कविले एक मनोरञ्जकका रूपमा एकक्षण पनि दिक्क लाग्दो हुनु हुँदैन, जसको सट्टामा उनले कविताको एक विलक्षण र उच्च ढाँचा तयार पार्नुपर्छ । दमयन्ती मा प्रायः यीट्सकै तरिकाले उनले युवाप्रति आफ्नो सङ्कल्प नवीकृत गरे, पुरा-कथाको रूपमा (हेरेको खण्डमा) त्यहाँ उनकी छोरीको छाया प्रतिबिम्बित भइरहेछ भनी उनी आफ्नो हेतु सापेक्ष हुन चाहन्ये । यहाँ उनको पुरा-कथाको प्रयोग, आंशिक रूपमा इलियटद्वारा प्रभावित भए तापनि सुरेन्द्रनाथ र विष्णु दे का भन्द एकदमै भिन्न छ, जसले यायाति पुराकथालाई पुनर्नवीकरणको त्यही विषय-भावसित जोड़ दिएका थिए । तर उनीहरू आफ्ना विचार प्रस्तुतीमा ज्यादै अमौलिक छन् जब बुद्धदेवका कविताले तत्क्षणताद्वारा अनुभूत र अत्याधिक निजी स्वरूपसहित फेरो हाल्छा । दमयन्तीको दोस्रो चरणमा, जसलाई कविले विचित्र मुहर्त बताएका छन्, जहाँसम्म सामान्य बुद्ध अथवा सामाजिक आलोचना र परिवेशजन्य सचेतनता सम्बन्धित छ, कोही पनि कविसँग खुलस्तसित परिचित हुन्छन् । सामाजिक टिप्पणीका रूपमा लेखिएका उनका माले (मालमा > दार्जीतिडको चौरस्ता वरिपरिका सङ्क, जो अहिले ‘भानु सरणी’ भएको छ, जसको पुरानो नाम हो—मालरोड, यही माल रोडमाथि कविताको शीर्षक छ) कवितामा तीन भ्रमण स्थलहरूलाई आधार बनाएर अंग्रेजीकरणमा फँसेको समाजमाथि एक-एक गरी तीक्ष्ण व्यङ्ग कसेका छन् । साथ-साथै मानव क्षेत्रको परिधिभित्र रहेका उपेक्षित प्राणी जगत्-बारे पनि उनका कविताहरू जस्तै : इलिस (हिल्स), व्याञ्ज (भ्यागुताहरू), कुकुर अनि जोनाकी (जुनकिरी) मा उनको दृष्टि पुरेको पाइन्छ । भ्यागुताहरू कविता जो झण्डै सूक्ष्मितहरूको सङ्कलन जस्तो छ, कविले कसरी अलिकति पनि देखावटी दम्भ बिना नै स्व-यथेष्ट अंगहरूलाई एक सम्पूर्णतामा समन्वित गर्ने प्रयत्न गरेका छन् सो देखाउन, यहाँ यथावत उद्धृत गरिन्छ :

वर्षामा भ्यागुताहरूको फूर्ति । वृष्टिं शेष, आकाश निर्वाक,  
उच्च स्वरको एक तानमा सुनियो भ्यागुताहरूको डाक ।

आदिम उल्लासमा वज्र उच्च सूर उन्मुक्त कण्ठको,  
आज कुनै भय छैन, उपद्रेहरूका दुङ्गाको, मृत्युको ।

स्पर्शमय वर्षा आयो; कि मसृण तरुण कर्दम  
स्फीत कण्ठ वित्सकन्ध-संगीतको शरीरै सप्तम ।

आह ! कति चिल्लो उज्यालो मेघ स्निध, पहेलो हरियालीमा  
काँच स्वच्छ उर्ध्व दृष्टि चक्षुका लागि ईश्वर को खोजमा ।

ध्यानमन्त्र कृष्णि तुल्य । पानी थामिने समय भएको छ;  
गम्भीर वन्दना गान स्तम्भित आकाशमा वजी उठ्छ ।

उच्चभन्दा उच्च सूर क्षीण भयो, दिन मेरो धोएर  
अन्धकार स्वतः छिद्र एक तन्द्रालाई आवोस् भनी डाकेर ।

मध्यरातमा रुद्धद्वार हामी आराममा सउजासाथी  
स्तब्ध पृथ्वीमा केवल सुन आउँछ एकाकी उत्साही ।

एउटा अल्कान्त सूर; नियूढ मन्त्रको शेष श्लोक  
निःसञ्ज भ्यागुताको स्वर खुल्छ-क्रोक्, क्रोक् ।<sup>4</sup>

यस्ता कवितामा, भावनाको स्त्रस्थ पुनर्स्मृतिको रोमाण्टिक विधि अथवा एक  
पूर्वघटना, पर्यवेक्षण वा अवसरको पुनः सृजनको एक विस्तारण पाइन्छ, जो कविले  
अन्यत्र कहीं स्वीकार पनि गरेका छन् ।<sup>5</sup>

1944-47 वीच रचेका कविताहरू, द्रौपदीर साड़ी (द्रौपदीको साड़ी) सहित  
पुस्तकाकारमा छापियो, जसमा कविको भाषा प्रयोगको अतिसचेताले कविता-  
हरूलाई कृत्रिमताको गन्ध प्रदान गर्छ । बुद्धदेव, वड्गला कवितालाई पारम्परिक  
श्लोको थोत्रे ढङ्गवाट मुक्त गराउन चाहन्थे; उनी एज्जा पाउण्डको विम्बवादी  
प्रव्यञ्जना (Imagist manifesto) मा आसक्त थिए । तर कतिपय कविताहरूले,  
साँच्ची नै पाउण्डका सिद्धान्त तथा उनका अनुयायीहरूका अटल आस्थाताई  
असत्य तुल्याउँछ किनभने कवि मानसिकता तवसम्म एक सिद्धान्तसँग मिल सक्ने

## 18 बुद्धदेव वसु

अवस्थामा तयार भइसकेको थिएन । अभिव्यक्तिको न्यूनतम सम्भावित उपकरणहरू मार्फत् अभिव्यक्त हुन सक्ने प्रस्तावित ‘बौद्धिक-संवेगात्मक मनोग्रन्थी’ एक अघुरो लक्ष्यको रूपमा नै रहीरह्यो किनभने सात वर्षपछि पनि बङ्गाली कविमा मन र माध्यम बीचको क्रमिक विभाजन ठेट जर्जीयायी धर्मसङ्कृटको रूपमा रही रह्यो । सत्य हो, ‘शीतेर प्रार्थना : वसन्तेर उत्तर’ (शीतकालको प्रार्थना : वसन्तको उत्तर) मा पनि यो धर्मसङ्कृट अलिङ्गरह्यो । तर कविले ‘व्यक्ति जसले भोगदछ’ लाई ‘व्यक्ति जसले सृजना गर्दछ’ देखि अलग गर्ने कोशिश गरे अनि शीत रात्रीर प्रार्थना (शीत रात्रीको प्रार्थना) मा आत्म-कथात्मक अंशहरूलाई भावुकताहीन तरिकाले प्रयोग गर्ने प्रचेष्टा गरे । यो कविता उनको पीट्सवर्ग; संयुक्त राज्य अमेरीका भ्रमणकालको उपज हो, जहाँ कविले स्व-नाटकीयतामा विराम चिह्न लगाउने संक्रमणकालीन सङ्घर्ष गर्छन् अति त्यहीं असामान्य ढङ्गले समाप्त गर्छन् :

मृत्युको नाम अन्धकार, तर आमाको कोख, त्यो अन्धकार नभूल  
त्यो कालो अवगुणित, जो भएको छ प्रचलन;  
आऊ शान्त होऊ, यो हिम रातमा, जब वाहिर-भित्र कतैपनि  
उज्यालो छैन  
तिम्रो शून्यताको अज्ञात गुह्यरदेखि नव जन्मका लागि  
प्रार्थना गर, प्रतीक्षा गर, प्रस्तुत होऊ ।

जानी-बुझीकन भनिएका यी बुकुला भनाइहरूमा कलात्मक ढङ्गले भन्नु हो भने कमीहरू छन् भन्नु भूल हुनेछ । कविले प्रत्येक शब्द र विम्बमा अन्तर्निहित मूल्य निरूपण गरे, तर यस प्रक्रियाबाट आफैलाई पूर्ण रूपले पृथक राख्न सकेनन् । वास्तवमा, यी शब्दहरू या विम्बहरूले कवि जीवनको निजी क्षेत्रमा एक व्यापक झ्याल खोलिदिन्छन् । बुद्धदेवका कविताहरूले कहिले पनि आकृष्ट गर्न सकेन भन्न चाहने समालोचकहरू अनुसार पनि जे आंधार आलोर अधिक (जे अंधारो उज्यालो अधिक/ 1958) उनको सर्वोत्कृष्ट कविता ठानिएको छ । यसको मुख्य कारण कविले यहाँ आपना अनुभूतिहरूलाई एक आद्य-रूप (आर्क् टाइप) मा जाँचिरहेका थिए । यहाँ एक दृष्टान्त :

उल्टादेखि शुरू भयो मेरो  
अँध्यारोको आराधना;  
अगाध नीलो निद्रापछि  
यन्त्रणाहरू समेटेर  
भुक्तिहीन जागरणको  
मुख्य प्राताङ्गाना ।

तर पनि छ एउटा घर  
 कुञ्ज लताले धेरिएको  
 सिकुवामा वसेर गफ गर्न्  
 पुर्व-पुरुषहरू ।  
 उनीहरूको मीठो कुराकानी  
 झरोस् सावधानीपूर्वक  
 हजार भय शंसयको  
 अन्ध अन्जानमा  
 मैले तिमीलाई सुम्पेर आएँ  
 ईश्वरको हातमा ।

—समर्पण<sup>६</sup>

यहाँ ग्राह्य एक नयाँ मोड़ छ । प्रायः जर्जीयायी ढङ्गमा लेखन लागेका कवि यहाँ विम्बवादको मितव्ययीता मार्फत प्रतीकवादतर्फ अग्रसर हुनका लागि तयार भइरहेको बुझिन्छ । यो तयारी यहाँ यति सबल छ, कसैलाई आधुनिक अंग्रेजी कविताको इतिहास (जर्जीयायी शैली — विम्बवाद → प्रतीकवाद) यी कविमा आफै आफ दोहोरिएको छ भनी अनुमान गर्ने प्रलोभन हुँदूछ । तर गहिरिएर परीक्षण गर्दै जाँदा यस विषयमा कसैले पनि प्रतीकवादको स्वभाव रिल्कीय थियो, मूलतः अंग्रेजी होइन भन्ने पत्तो पाँउछन् । यसै बीच, बुद्धदेवले रिल्केका बुक अफ आवर्स (Studenbuch), न्यू पोम्स (New-Gedichte), दुइनी एलेजीस (Duineser Elegien), सनेटस दु ओर्फेयस (Sonette an Orpheus) कविताका पुस्तकहरू अनि नोट्स अफ माल्टे लारिड्स ब्रिगे (Aufzeichnungen des Malte Laurids Brigg) विवरणात्मक पुस्तक पढे । रिल्केले उनको ‘नयाँ कविताहरू’ देखि आफैलाई वस्तुहरूमा रूपर्वत्ति गरे अनि यसरी जीवनका अस्थिर परिवर्तन-शील पहलुहरूलाई एक स्थिर चरित्र दिए । बुद्धदेवका लागि, रोदाँ झौंशिल्पी थिएनन्, रोदाँ जसले रिल्केको जीवन र कवितालाई चिरस्थायी ढाँचाहरूमा ढालेका थिए । तर हाम्रा कविले यी आकारहरू उनका व्यक्तिगत सबैगहरूका खण्डबाट रूपायित गरे अनि तिनीहरूलाई भारतीयपनको एक निर्दिष्ट गुणसहित प्राणवन्त बनाए ।

तिमीलाई नै देवी भनी माने । केही छैन जो तिम्रो होइन,  
 त्यही न तिम्रो निद्रा, जसलाई भनिन्छ आरम्भ, कारण,  
 हिड्छ त्यो लुकेर, त्यसको दिग्न्तको पनि छैन जागरण;  
 तर यदि विराली आँखा पारेर तिमी कोल्टे फेछौं, फुल्दछ फूलको

विस्मय

पृथ्वीको माटोको नशालु पेयलाई चुम्मा खान्छ चहकिला अङ्गुर  
त्यो पटशून्य भएर रहन्छ, पत्थर निःसार वीणा ।  
केवल विसङ्गवादीले जवसम्म तटमा उद्वेलित लहर पार गरेर तिमी  
सिकाउदैनी सागर यात्रा, युयुत्स रात्री र दिनको खाल्डा खाल्डी

पथ पछि फ्याँकदै लैजाऊ, त्रिकालको शान्त समतलमा  
टाढा अझ टाढा, जमान्तर, प्रागैतिहासिक  
नीलिमामा—जहाँ आमाको गर्भमा, नक्षत्र पुञ्ज झै चम्किन्छ

मानवको भाग्य अनि अफूरण ऐश्वर्य तिम्रो  
अन्धकार तिम्रो स्वत्व तर त्यसीको उज्यालो वेसी  
तिमी जसलाई अल्सी हातमा फालिदेउ, कानाकौडी मूल्य छैन  
त्यसको ।  
—स्मृतिरप्रति वाट केही उद्धतांश<sup>7</sup>

अथाह गहिराई पुनः रहस्यमयतातर्फ बढदछ अनि त्यहीं आधुनिक पण्डितमी  
प्रभाव भारतीय जस्तो नै देखिन्छ । कवित्व शक्ति स्वरूप यो देवी स्तुतिको  
स्मृतिले स्मृतिहीनतालाई क्रियाशील पार्छ । कोही पनि अधि बढ्न अनि भन्न  
सबछन्—कलात्मक सृजनको उपनिषदीय धारणा कठोपनिषद् (5/8) र  
वृहदारण्योपनिषद् (4/3, 4/14-18)<sup>8</sup>मा चमत्कारी ढंगले प्रयुवत रचनात्मक  
कार्य र रूपान्तरण कार्यको सामु उद्धरणै गर्न नसकिने मानसिक द्विविधा वीचको  
सम्बन्धले पनि यहाँ काम गरिरहेको पाइन्छ । यस प्रक्रियामा, बुद्धदेवले, अवनीन्द्रनाथ  
ठाकुर र आनन्द कुमारस्वामीले झै उपनिषद्हरूको आधुनिक पक्षमाथि जोड़  
दिएका छन् जब रवीन्द्रनाथले एक असल कवितालाई त्यसको ‘जीवनीक दासत्व’  
देखि मुक्त गर्ने प्रचेष्टामा ‘आफ्नो वंशावलीको अनुवंशिक स्मृति नभएको’,  
'सम्पूर्णतायुक्त एक शीत विन्दुसँग' तुलना गरेका छन् ।<sup>9</sup> जीवनीको वाध्यतादेखि  
एकदमै स्वतन्त्र कला कार्य हुन सक्तैन, न त कुनै कलाकार हुनसक्छ जो ‘नियति-  
पूर्ण भूलभूलैया’वाट हिडेर पूर्ण रूपले उम्कन सक्छ, यही कुराको प्रसङ्ग किले यस  
पुस्तकमा दिएका छन् । पूर्वनिर्धारित भवितव्यको तत्त्व र काच्य व्यक्तित्व वीचको  
यो ताना तानी नै ‘जे आधार आलोर अधिक’को विषय वस्तु हो । अगाध  
अनिष्टिततालाई, जसले हात्रो जीवनलाई बशमा पार्दछ; यहाँ अन्धकार रात  
विरोधी प्रकाशको प्रतीकको रूपमा प्रयोग गरिएको छ, जो समान रूपले सृजन  
स्रोत पनि हो अनि यो एक चुनौतीपूर्ण टक्कर हो, जसले अर्थपूर्ण अन्धकारको यो

पिण्डका लागि एक कवि को दायित्व दिन प्रतिदिन धेरै अज्ञ धेरै कठिन बनाउँदछ ।


केही सहज छैन केही सहज अज्ञ ।  
 लेख्नु-पढ्नु, प्रुफ-पढ्नु, चिट्ठी लेख्नु, वार्तालाप गर्नु  
 जो केही भुलिन्छ एक छिनका लागि : प्रत्यहको भार  
 सर्वयोक, वृहदारण्य झौं तर्क परायण  
 भइरहेछन् विकल्पकुटिल एक चतुर पाहाड़ ।

— दायित्वेर भार/दायित्व भार

भनाइ केही नयाँ छैन, तर स्वराघात (जोड़) एउटै छ । कविले आफ्ना दुइ कविताहरूमा रवीन्द्रनाथ र गेटेका वहुमुखी व्यक्तित्वहरू स्वीकारेका छन्, तर फेरि उनको आफ्नो निजी एकान्तमा कसैको सहायता न लिईकन फर्कन्छन् अनि गैर-शास्त्रीय नियमहरूमा आनन्द मान्छन् । उनले कुनै वैयक्तिक ईश्वरवादमा आश्रय लिएका छैनन् । यो उनको आफ्नो व्यक्तित्वको अति अन्तस्थ, निजी र पवित्र हृदय हो, जसलाई उनी आफ्नो गमन र पुनः आगमनको विन्दुको रूपमा चुन्दछन् :

केवल त्यो पवित्र जो छ व्यक्तिगत । गम्भीर सन्ध्याको  
 नरम, आच्छन्न उज्जालो छ; पहेलो-म्लान किताबका पाताहरू  
 लुकेको नक्षत्र धेरेर आकाशको झौं अन्धकार छ  
 अथवा जवावी-चिट्ठी, मध्यरातमा लउजालु तन्द्रामा  
 टाढाका साथीलाई लेखेको । यीणु के परोपकारी  
 थिए, तिमीहरू सम्झान्छौ ? न कि बुद्ध कुनै समितिका  
 माननीय, वाचाल, परिश्रमी, आशालु  
 मोहग्रस्त सभापति ? उद्धारकार्यका सर्वाधिकारी  
 व्यति-व्यस्त पण्डाहरूको सरजाम, चमर डोलाहा, पहरेहरू  
 त्यजिरहेछन् तिनीहरूको कार्य, शान्त, निराश्रय ।  
 त्यही भनेर, संसारलाई, छोडिदेउ, जावोस् त्यो जता जान्छ;  
 होऊ क्षीण, अलक्ष्य, द्वूर्गम अनि आनन्दले वधीर  
 यी सब ख्वबर लिएर सबै नै छन् उत्साह अधीर  
 आधा घण्टा नारीसंग विताएको आलस्यले उनले अनेक वेसी पाउँच ।  
 —रात तीनटेर सनेट (एक) राती तीन वजीको सनेट (एक)<sup>10</sup>

जहाँसम्म चिन्तकको असमूहीकृत अभिरूचि अथवा कर्मठ व्यक्तिहरूको सम्बन्धको प्रश्न छ, जीवनानन्दको कविता ‘सुरज्जना’को प्रभाव स्पष्ट छ, तर यसले कविलाई आफ्नो मौलिकताको दावीदेखि द्वन्द्वाम गर्दैन् । अन्तिम दुइ लहर केहो



कमसल प्रकारले अनुवादित छन् । गायिक भए तापनि, धेरै सठीक अनुवाद यस्तो हुने थियो : ‘सेवकहरूले उत्साहपूर्वक ल्याएका पुराना-सूचनाहरूको थाकवाटभन्दा एउटी स्त्रीको आधा घण्टा लामो आलस्यवाट धेरैभन्दा धेरै लाभान्वित हुनेछौं ।’ एक सुस्ती स्त्रीको यो चित्रणमा आधुनिक चित्रणकलाको प्रभाव स्पष्ट देखन सकिन्छ । अझ स्पष्टसित भन्नु हो भने यस कवितामा अनि अन्य कतिपय कविता-हरूमा प्रभाववादी चित्रकलाहरूदेखि अन्तर्प्रवेश भएका अभिप्रायले यो पुस्तकलाई आधुनिक बङ्गला कवितामा अद्वितीय स्थान प्रदान गरेको छ । यदि कवि कुनै खास चित्रकारको ऋणी छन् भने उनी हुन्—मतीस, जसका ‘स्टील लाइफ’ चित्रको वाहिरी भागको शृङ्खालिक विभाजन गर्ने लक्ष्य राखेको छ । निम्नोद्धृतांशले यसको काव्यात्मक प्रतिपादन देखाउँछ—

तिमी के हो, ए स्याऊ, हरियो फल ? राता ओंठहरू  
 जो चुम्बनमा अलग बन्छन्  
 देखाउँदै अभिप्रित दाँत, वनाउँदै हावालाई चमत्कारी कान्तिसित !  
 अथवा चिसो, कोणार्की अप्सराको संकल्पित स्वर्ग, अगाध  
 हर्षोल्लाससित  
 एक अप्सराको स्तन जो हातमा समर्पित हुन्छ जहाँ  
 दृष्टि हराएको हुन्छ ?

—स्टील लाइफ<sup>11</sup>

कविको जीवन चक्र प्रायः पूरा भएको देखिन्छ । उनले प्रिराफेलरीहरूबाट शुरू गरे अनि प्रभाववादी अनुभूतिको दृष्टिको विश्वास लिई आइपुगे । यसो हुँदा चित्रकला र कविता बीचको सम्बन्धलाई एक विशेष गुणलाई चिन्ने एक तत्त्वको रूपमा लिन सक्छौं । अझ कसैले यस विन्दुसम्म कविताको अ-काव्यात्मक विषय वस्तु अस्वीकृत नै रह्यो भनेर तर्क गर्न सक्छन् । उदाहरणार्थ, दमयन्ती मा कुकुर-हरू एक संवेगात्मकतालाई पर्खिरहेका, तर तिनीहरू आफैमा केही अ-काव्यात्मक, सामान्य कुकुरहरू थिए । यद्यपि, यस पुस्तकमा ‘कुकुर’ ‘विषय र वस्तुको सम्मिलन’ हो ।

जाँदैन ? तव के सोंच्छौ समानुकम्पनमा  
 उठछु हठात् बजाउँदै म एक अद्भूत वाँसुरी  
 आँकी दिन्छु तिम्रो मृगनयनमा स्मरणको चित्र ?  
 ...केवल आधाउधी ठीक । जान्दछु म, स्वर्गकी अप्सरा  
 तिमी श्रापित । तर त्यो पापको मोचनमा  
 मेरो आएको छैन डाक । यहाँ यथेष्ट छैन कवि ।  
 —कोनो कुकुरेर प्रति/कुनै कुकुरप्रति<sup>12</sup>

यस विन्दुमम्म विलक्षण भए तापनि बुद्धदेवको कवितामा शिल्प कौशलता केही बाहिरी प्रभावको रूपमा आएको देखिनु सम्भव थियो । तर श्रेष्ठ कविताहरूमा यस्ता प्रयासहरू प्रदर्शित भएका हुँदैनन् । यहाँ शिल्पकौशलताले भिन्नवाट काम गर्छ जो विषय वस्तु अनुसार हृदयमा वसेको हुन्छ, रिल्केले भनेका हुनसक्छ, जो अनिवार्य हुन्छ, अनि त्यसपछि कवि आफ्नो बाच्छित लक्ष्यमा आइपुर्दछन् ।

उनको कविताहरूको अर्को पुस्तक मारछे पडा पेरेकेर गान (खिया लागेको एउटा किलोको गीत/1966) मा कवि एक मनोदशाको सारलाई ग्रहण गर्न उतिकै सक्षम छन्, खासगरी जब अनुभवले कलात्मक स्पान्तरण पर्विरहेको हुन्छ । खिया लागेको किलोले शारीरिक शक्ति हास र काव्यात्मक संवेदनात्मकाताको नाङ्गो धारको एकमाथ सङ्केत गर्दछ । वास्तवमा, कविताहरू या 'गीतहरू' शरीर र मस्तिष्क यही द्विविध अवस्थाका उपज हुन् ।—'सबै साथीहरूको मृत्यु' अनि प्रकृतिको मृत्युलाई ध्यानमा राखेर कवि आफ्नो एकलोपन स्वीकार गर्दछन्— अनि यसवाट पनि रूप्ट कर्णाको एक तत्त्वसित परिपूर्ण कविताहरूको एक स्रोत उत्पन्न गर्दछन् । त्यहाँ स्वदेश प्रत्यावर्तनको<sup>13</sup> एक सुक्ष्म स्पर्श पनि अनुप्रणित छ :

वर्षात को अस्पष्ट रातमा फूटपाथमा लडिरहेको छ  
एक विदेशी हृतपिण्ड  
स्पर्शमय, क्रमशः विद्वान् ।

भिन्नदेशी/विदेशी

विदेशी भए तापनि यो विस्तारै दूरदर्शी हुँदै गइरहेको हृदय बुद्धदेवको अन्तिम कवितामा प्रतिविम्बित छ । यो कविता, एक दिन : चिर दिन, 1971 अनि स्वागत विदाय (स्वागत विदा/1971) मा मुख्य रूपले पुनरावृत्त छ, अपवाद होइन । यसले बाहिरी शक्तिसँग सम्झौता गर्ने यसको अस्वीकृतिलाई दोहोर्याउँछ । दृश्यावली आफै विस्तृत हुन्छ अनि 'स्वदेशी' र 'अन्ताराष्ट्रीय' व्यवधान विघटन गर्न खोजछ । 'गद्य/यात्रा वर्णन/स्वैर कल्पना/नीतिकथामा कविताहरू'<sup>14</sup> यसरी यसलाई वर्णन गरिएको छ । यो पूर्ण सत्यातीत एक ववतव्य हुन सक्तैन । वास्तवमा, कविको वाक्-पद्धति पहिलेको झौं सशक्त छैन । कविले आफ्ना व्यक्तित्वको नवीकरण गर्ने प्रचेष्टा गरिरहेका यो तथ्य पाठकलाई निरन्तर याद भइरहन्छ । यस प्रक्रियामा, बुद्धदेव एक विषयको सामना गर्दछन् जो उनी बादलेयर मार्फत् निर्नेतिकतालाई समृद्ध पार्न चाहन्छन् । यहाँ एक दृष्टान्त प्रस्तुत छ जो अमेट बादलेयरीय गुणका लागि स्मरणीय छ :

यता शहरमा सन्ध्या, अरुहरु घरतिर फिर्दैछन्  
 आँखा टाँसेर ल्याम्पोस्ट, गल्लीको गन्ध उत्साह वढाउँछ  
 पैतालाले दहिलो माटो पाएर वहिनीहरु फेरि उभिन्छन्  
 जल्दै सानोभन्दा सानो भोक्को ज्वालामा ।

वेश्यार मृत्यु/वेश्याको मृत्यु<sup>15</sup>

निर्धारित स्थानको खोजीमा प्राप्य जानी-जानी घरेलु बनाइएको भाव एक घरमोहसँग सँगै अघि वढाउछ । तर अघिवाटै रही रहेको निनैतिक बतले अरु मांग गर्दछ । खास गरी भन्ने हो भने घरमोहले पिडीत जस्तो देखिनु केही होइन, तर 'विरोधी-स्व' को एक निकास हो अनि त्यहाँ फेरि बाहिरी बनावटले शरीर वासनाप्रति सम्बन्धित अनुभवहरूका लागि अन्तिनिहित तृष्णा देखाउँछ । अनि यहाँ फेरि ढी. एच. लरेन्सभन्दा बादलेयरलाई प्राथमिकता दिइएको छ । यो आनन्दको लागि होइन, तर छान्त सकिने सादृश्य सम्पर्क, जसले हाम्रा कविलाई अल्पाएको छ । यस स्थितिमा, कसैले पनि बुद्धदेवलाई एक अन्यानुकरण गर्ने कवि रूपमा सोंच्नु भन्दा यहाँ वादलेयरसँग—मिल्दा जुल्दा कुराहरु खोजी निकालन पर्दैछ । बुद्धदेवद्वारा बंगलामा अनुवादित पापका फूलहरू (*Fleurs du Mal > Flowers of evil*) का 112 कविताहरूले नै दुइ कविहरू वीचको सादृश्यता प्रमाणित गर्दछ अनि साथ साथै बंगला कवितालाई अत्यन्त समृद्ध तुल्याउँछ ।<sup>16</sup> यो अनुवादको भूमिका र सीमाहरू खासगरी कविताको अनुवादबारे चर्चा गर्ने ठाउँ होइन । यस सम्बन्धमा हामी यो महत्त्वपूर्ण कथनलाई सम्झना गर्न सक्छौं—गद्य अनुवादक एक दास हो, जब कविता अनुवादक एक स्वाधीन राजा, मूलसित तिनीहरूका आफ्ना-आफ्ना सम्बन्धको ढाँचाहरू सम्बन्धी । बुद्धदेवलाई वारम्बार उनको फेङ्च भाषाको अज्ञानताले गर्दा बादलेयरलाई विकृत पारे भनी गलत आरोप लगाइएको छ । यस किसिमको आरोप सतही स्तरमा मात्र सही लाग्दछ । तर बुद्धदेव एक समान्तर विश्व रचना गर्नमा सफल भए जो उनले छैठौं दशक र पछिका कविहरूका लागि एक अन्त्यहीन धरोहरका रूपमा छोडेर गए ।<sup>17</sup> यो सठीक तौरले सुझाउ दिइएको छ, बुद्धदेवले बादलेयरको माध्यमद्वारा बज्जला कवितामा युक्त सुक्षम अंशलाई एक नयाँ तड़क भड़क र अहिनेसम्म अभिभावि नभएको वेपवार्हित चरित्रहरू जस्ता दुइ तत्त्वहरूको योग गरे । उनको चाल्स बादलेयर : ताँर कविता (चाल्स बादलेयर : उनका कविताहरू/1961) ले बादलेयर अनि बुद्धदेव निश्चित रूपले अपृथक्य छन् भन्ने प्रमाणित गर्दैछ ।

बुद्धदेवले अनुवाद गरेका रिल्केका कविता रेनेर मरिया रिल्केर कविता (1970) ले उनको मानसिकता र व्यक्तित्वको अर्को छेऊतिर इज्जित गर्दछ : एक अनन्त खोज एक अनिन्द्य स्वच्छता र अव्यक्तिगतताका लागि । जे आंधार आलोर

अधिकको सम्बन्धमा यो अधिवाटै वताइएको छ—विषय र वस्तुको विभेदलाई हटाउने प्रचेष्टामा बुद्धदेवले रिल्केको टब्कर लिएका छन्। स्वेच्छाचारी उडानको कतिपय मामिलाहरू बाहेक उनका अनुवादहरू बज्जाली कविको स्व-नवीकरणको प्रमाण स्वरूप खडा हुन्छन्। यति मात्र होइन, यी अनुवादहरू बज्जला भाषाका सीमाहरूलाई हटाउन अनि ग्राह्य भाषाको भावार्थहरूलाई गहन र व्यापक पार्न एक सचेत प्रयास हुन्।<sup>18</sup> यस प्रक्रियामा बुद्धदेवले वास्तवमा आफैनै किसिमको भाषा प्रयोग गर्छन्, जसलाई कतिपय पारम्पारिक आलोचकहरूले अ-बज्जाली भनेका छन्। वास्तवमा, उनी बज्जलाका वुनियादी ढाँचादेखि कहिल्यै पनि अनि क्षणभरलाई पनि टाढिएका छैनन्। असल ढाँचालाई एक एकान्वितिक चरित्र प्रदान गर्न कतिपल्ट उनले रचना गरेका वाहिरी आकृति अधिक समृद्धि र विविधतापूर्ण देखिन्छ। यही अनुवेक्षण बुद्धदेवको रचनात्मक अनुवाद होल्डरलीनेर कविता (होल्डरलीनका कविताहरू/1967) मा लागू हुन्छ। कतिपय समय अनुवाद आडम्बरपूर्ण भएका छन्, हिपेरीओनर अद्व्युर गान अथवा अद्व्युर प्रति जस्ता अनुवादहरूमा अनि होल्डरलीनका मूल कवितामा भएको कलात्मक आशयको गौरव गरिमा अनुवादकमा कृतिम धारणाका रूपमा रहेकाले पारदर्शक स्पष्टता छैन। तर, ती सबैले एक कल्पनाशील प्रथम प्रचेष्टा गर्छन् अनि त्यहीं कविले सफलता पाउँछन्। अर्को शब्दमा उनलाई एक सृजनशील रूपान्तरकार भन्न सकिन्छ। गैज्जा पाउण्ड, इ. इ. कर्मिगस, वेलेस स्टभेन्स र बोरिस पास्तरनकका कविताहरूको बुद्धदेवले गरेका अनुवादहरू सबै बुद्धदेव बसुर श्रेष्ठ कविता (बुद्धदेव बसुका थ्रेप्ठ कविताहरू/1969) को तृतीय संस्करणमा संग्रहित छन्, जसले काव्यात्मक अवतारका लागि उनका संघर्षमय स्थितिहरू देखाउँछन्। एवं रीतले शास्त्रीय भारतीय साहित्यवाट उनले गरेका अनुवादहरू, खासगरी कालिदासेर मेघदूत (कालिदासको मेघदूत/1957) ले नवि-अनुवादकको चारित्रिक विशेषता खुलस्त पार्दछ। बुद्धदेवको कालिदास, न त द्विजेन्द्रनाथ ठाकुरको, न त राजशेखर बसुको कालिदास हुन्: बुद्धदेवको कालिदास आसक्ति र अनासक्ति दीचको अनिश्चित अवस्थाको छ : जो एक जोखिमपूर्ण, यद्यपि प्रशंसनीय कार्य हो। अनुवादकले बांगानी जित्रोले सारा रोकै उच्चारण गर्न सक्ने पारेर रवीन्द्रनाथ अनि सत्येन्द्रनाथ दत्तले झौं सीप लगाएर संस्कृत छन्द 'मन्दाक्रान्ता' को निर्वाह गरेका छन्। कालिदास पूर्वमेघमा भन्दा उत्तरमेघमा धेरै परिपदव छन्, यसरी नै उनका बज्जला अनुवादक पनि। यसो हुनुको कारण त्यहाँ कवि-अनुवादकको रोमाण्टिक अभिज्ञान पूर्ण हुँदैछ। विसौं शताब्दीको मानसिक मनोवृत्ति अनुवादको द्वितीय खण्डमा झलिन्छ। त्यहाँ वादलेयरको अनुवादक र कालिदासको अनुवादकमा आधारभूत गुण-स्तरको अन्तर पाइन्न। एकजना आलोचकले सठीक ढङ्गले ठोकुवा गरेका छन्—'यो ध्यान दिनु बडो प्रोत्त्वाहक छ, बुद्धदेव बसु र जीवनानन्द जस्ता

कविहरूले कसरी पश्चिमी जगत्का कविहरूवाट एकत्रित व्याह्या रूपमा परिवर्त्तन-शील तत्त्वहरूलाई संस्कृत साहित्यका स्मृतिहरूसित सम्मिलन गराइदिए। किट्सको मृत्यु-इच्छा जीवनानन्दमा प्रायः प्रायः एक धार्मिक उत्कटता बन्दछ, बुद्धदेवको एक कवितामा रखसीको सट्टा ईश्वरका लागि वादलेयरको पुराना कागज-पत्रहरू बटुलिहिडनेको जस्तो प्यास छः ।<sup>19</sup>

यसले यो पनि वताउँछ चाहे यो पश्चिमी या भारतीय ढाँचाको होस, बुद्धदेव एक कविका रूपमा अनि बुद्धदेव कविता अनुवादकका रूपमा एउटै व्यवित हुन्। नानीहरूका लागि लेखिएका बुद्धदेवका कविताहरूले एकछूटै स्थान कायम गर्दैन्। हन्स किश्चियन एण्डरसन (1935)का उनका अनुवादहरूले उनका वाल-कवितामा धेरे योगदान दिएका छन्। बुद्धदेवले एण्डरसनमा 'एक कलाकार, एक सामान्य वाल साहित्यकार, अथवा एक सामान्य सञ्चालनकर्ता या लोक साहित्यकार मात्र होइनन् मौलिकताका एक सच्चा आविष्कारक पनि'<sup>20</sup> पाए। नानीहरूका लागि लेखिएका बुद्धदेव वसुको वारोमासेर छाडा (वाहमासे वाल गीतहरू । 1956) कविताहरूमा जुन आनन्दलोक र रचनात्मक मनोदशाहरू समाविष्ट छन्, ती एण्डरसनका परी कथा जगत्सँग मिलदा-जुल्दा छन्। कहिले कहीं उनीहरू लेखनका रूपाकार र कल्पनाहरू पनि समान छन् यदि बुद्धदेवका कविताहरूमा काल्पनिक असावधानी भए त्यसो हुनुको कारणकविको आफ्नो वज्ञला भाषाको निर्दिष्ट नियम बोध हो। कविको रोवर्ट लुइस स्टभेन्सनप्रतिको ऋण यही सीमा र स्वभावमा लागू हुन्छ। नानीहरूका निम्नि लेखिएका स्टभेन्सनका कविताहरूले बुद्धदेवमाथि प्रभाव पारे। तर बुद्धदेवले कहिले पनि उनको स्थानीय सीमाहरू अतिक्रमण गरेनन्। आफ्ना गतिविधिका यी स्पष्ट परिभाषित सीमाहरूसँग सम्बन्धित अप्रमन्तता व्यक्त गर्ने उनलाई खुशी लाग्दथ्यो। उनी स्वयं स्वीकार गर्नेन्, 'पश्चिमी जीवन पद्धतिमा एक सहज सत्यको भाव निहित रहन्छ, अनि त्यो एक मुन्दर पाराले साहित्यमा प्रतिविम्बित भएको छ, हाम्रा लागि त्यो भाव काल्पनिक छ, निराधार भावना अथवा इच्छा पूर्ति गर्ने किसिमको जस्तो मात्र छ।'<sup>21</sup> अतः नानीहरूका लागि लेखिएका बुद्धदेवका कविताहरू साथै गद्य रचनाहरू कहिले पनि आफ्ना परिवेशदेखि विमुख भएका छैनन्। कविका कल्पनाशील तुकहरू र अनुरणनात्मक शब्दहरूको प्रयोग चकित पार्ने किसिमका छन्। यो तकनीकि चारुटर्यताले गाम्भीर्य प्रकट गर्दछ, जसले वयस्क पाठकहरूलाई पनि प्रभाव पार्दैछ। अन्य शब्दहरूमा, यी कविताहरू सुन्ने वाल-वालिकाहरू र ठूला भइसकेका पाठकहरू दुवैका लागि हुन्। दुइ वीच सीमा-रेखा निर्धारित छैन। नानीहरूका निम्नि लेखिएका बुद्धदेवका अन्तिम कविताहरूमा दुवैले एक सशव्वत तान निर्माण गर्नेन्। उदाहरणार्थ, बुद्धदेवले परलोक हुनुभन्दा केही समय पहिले रचेका सबुज बगान (हरियो वारी)<sup>22</sup> शीर्षक

कविताले वयस्क र नानीहरूलाई समान रूपले मन्त्र मुग्ध पादें आत्माको एक रहस्यमय 'भू-चित्र' रचना गर्छ : जसमा एक लामो घन अन्धकार रातमा एक ठण्डा देश डुब्दछ, एक कवि अनिद्रित छन्, व्वाँसोका जस्ता पञ्जाहरू भएका हावाले रुखहरूको सुख्खा पातहरू झार्दछन् ।

'के वाहिरी रूपले बुद्धदेवका कविताको भित्री चमकलाई या भित्री चमकले वाहिरी रूपलाई कलद्वित तुल्याएको छ ?' जीवनानन्द दासद्वारा यो सोधनी राखिएको<sup>23</sup> कसैले पनि जवाब दिन सक्छन्—उनका कविताको शिल्प एकदमै शुरूदेखि नै कविताको विशेष गुणको खोजमा लागेको थियो । यो जीवनको पूर्व निर्धारित दर्शनमा कवि कहिले पनि लिप्त थिएनन् । यसले उनको एक दृष्टि विन्दु थिएन भन्ने वुझाउँदैन । कहिले कहीं उनी आफ्नो दृष्टिकोणमा यस्तो प्रकारले कोशिश गर्दथे कि विचार गरेका कुरा उनमा ख्रूवै प्रमुदित भई दृष्टिगोचर भइरहेछ । आइज्ञमर वर्गमन झै उनका लागि कवि (कलाकार) एक जादूगर हुन् जसलाई सत्यतासित संचारनका लागि केही कुरा वशीकरण गराउनमा आशा गरिन्छ । यसैमा बुद्धदेवका कविताको सार लुकेको छ ।

## तीन

‘‘प्रभावहरूलाई नियमहरूमा प्रतिस्थापित गर्न’’

एक साहित्य आलोचक अनि एक सृजनशील कलाकारका रूपमा बुद्धदेव एउटै व्यक्ति हुन् । उनका निम्नि साहित्यिक समालोचनाको क्रियात्मक भूमिका कलात्मक अन्वेषणभन्दा मूलभूत रूपमा भिन्न छैन । यसर्थे, आलोचकका रूपमा कतिपल्ट उनी संयंत व्यवहारका, प्रायः विनम्र देखिन्छन्, अनि कतिपल्ट उनमा आपनो दर्पलाई पटककै परास्त हुन नदिई आलोचनाका मांग गर्ने एक युयुत्सता देखिन्छ । यी दुवै मनःस्थितिहरूले एक निश्चित अभिव्यवितको लक्ष्य राख्छन् । दुवै मामिलामा उनी चोट पुर्याउने क्षमतादेखि स्वेच्छिक रूपमा वञ्चित छन् । उनका आलोचनात्मक अनुमानहरू र निर्णयहरू सबैमा एक स्व-आरोपित अनुशासन देखिन्छन् । यो दृढ़ विश्वास र आदेशको एक चेत वीचको सम्बन्ध हो, जसलाई उनका साहित्यिक आलोचनाको प्रमुख तत्त्व भन्न सकिन्छ । ‘एक भाषा प्रेम मागदछ’ को आदर्शलाई उनी अनुसरण गर्दछन् । यस सन्दर्भमा प्रेम र भाषाले क्रमशः शक्ति र सुसंगतिलाई मेल गराउँदछ ।

रवीन्द्रनाथ अर्थात् रवीन्द्रनाथका साहित्यको अध्ययनका माध्यमबाट बुद्धदेवले उनको आफैनै आलोचनात्मक स्वराघात पाए । यस सम्बन्धमा उनी स्पष्टसित भन्छन्—‘रवीन्द्रनाथ ठाकुरको आलोचनाको उत्तम परिणाम सफल बङ्गला रस्य रचनाको क्षेत्रमा अनुभूतित छ : जो न त जीवनी हो न त आलोचना, यद्यपि दुवैका तत्त्व र अवयवहरू समाविष्ट छन् ।’<sup>1</sup> खास गरी अजीतकुमार चकवर्ती, प्रमथनाथ विरो र प्रभातकुमार मुखोपाध्यायद्वारा रवीन्द्रनाथ ठाकुरको ‘साहित्यिक जीवनाध्ययन’को मूल्याङ्कन गर्ने कोशिशमा गरिएको यो एक टिप्पणी हो । सूचीमा चौथो नाम बुद्धदेवको नै हुनुसक्छ । कसैले भन्न सक्छन्, तीन दशकभन्दा बेसी अवधिभरि स्थिर रूपमा व्याप्त रहेका बुद्धदेवका रवीन्द्रनाथ ठाकुरमाथिको आलोचना मूलतः आफैनै किसिमको युयुत्सीय छ । आलोचना, प्लावनशीलता, धृणाहरू, पाद-टिप्पणी र भाष्यहरूमा श्रेष्ठ छ अनि सामान्य पाण्डित्याईपूर्ण रूढीहरूलाई परित्याग गरेको छ ।<sup>2</sup> चौथो दशकमा उनले आपनो व्यक्तित्वमा आएको एक अदृष्ट पाण्डित्याईको

झुकाउलाई बुझदछन् अनि त्यसलाई सावधानीपूर्वक प्रयोग गर्ने र गुप्त राख्ने कोशिश गर्नेन् अनि क्रमशः त्यससित सम्बन्धित हुन्छन् जो उनका मेघदूत, बादलेयर र महाभारतका श्रेष्ठतम संस्करणहरूमा पाउन सकिन्छ । तर उनको मौलिक प्रवृत्ति एक निजात्मक निवन्धकारको क्षेत्रमा नै रहन्छ जो (उनी) कहिल्यै पनि एक विद्वान् व्यक्तित्वको लहज्ञा लगाउने इच्छा गर्दैनन् ।

रवीन्द्रनाथमाथिका निम्नलिखित टिप्पणीहरूले पर्याप्त मात्रामा यस दिशा-तर्फको झुकाउ देखाउँछन् :

1. रवीन्द्रनाथ ठाकुर एक अद्भूत व्यक्तिशक्ति हुन् । यदि प्रकृति, सूर्य प्रकाशमा पनि व्यक्त हुन्छ भने, खेतहरू, पाहाडहरू र रुखहरूको रूप त्यज्दै अनि शब्दहरूमा ढकमक्क हुन्छ भने त्यो साँच्चै रवीन्द्रनाथमा मात्र हुन्छ । साहित्यमा आफैलाई अभिव्यक्त गर्ने उनीभन्दा एक महानतम साहित्यिक शक्ति अथवा एक महानतम शक्ति अर्को हुन सकेको छैन ।<sup>३</sup>
2. तब म जान्दछु उनका निम्नि प्रकृति भनेको केही कुरा हो, जसले मेरो निम्नि कहिल्यै केही अर्थ दिदैन, हामी उनका विश्व-दृष्टिसँग बाइन सबैलौं तापनि हामी उनका विश्व-दृष्टिवाट सर्जित अनुभवको प्रबलतालाई अस्त्वीकार गर्न सक्तैनै । म यो पनि जान्दछु—रवीन्द्रनाथ ठाकुरका ईश्वरको अस्तित्व छ—उनका लागि ईश्वर, जसलाई उनी ‘हृदयका जादूगर’ भन्ने, अनि जो उनका कृतिहरूमा अन्यवाट वृद्धि भइरहेको र उनका काव्य कलाकी देवी—कविताकी देवी एक प्रारम्भिक जादूगरनी, सुन्दरी, रहस्यमय र भयानक देखिन्छ । यदि रवीन्द्रनाथ ठाकुरका ईश्वरले हामीलाई अरू आकृष्टि नगरे तापनि उनका कविताले हामी धेरै आकृष्टि हुन्छौं अनि उनका उत्तम कविता यति असल लाग्दछ जसले हामीलाई केही समयका लागि भए पनि उनको ईश्वरलाई मान्न वाध्य गराउन सक्छ ।<sup>३</sup>

यी दुवै दृष्टान्तमा एक यस्तो मस्तिष्कसँग साक्षात्कार होइन्छन् जो आनन्द-दायी व्यक्तिगत अवलोकनहरूमा आधारित एक निर्णयमा जोड़ दिदै चयनात्मक सम्पर्कसँग सम्बन्धित समस्याहरूद्वारा जेलिएका छन् । वास्तवमा यो तर्कको अनु-मानिक ढाँचा हो जसले युक्तिपूर्वक पूर्व-विचारित वियोजकको स्थान लिन्छ । आलोचकको प्रशंसात्मक आनन्दले सीमा बुझदैन अनि फेरि यसैमा कतै एक निश्चित सन्तुलन या नियम देखदछ । यति मात्र होइन, वाक्यहरू बीचका अर्थ बुझन र लेखकका अस्पष्ट अस्त्वीकृतिहरूप्रति ध्यान दिन पाठकलाई चुनौती छ । पहिलो उद्धरणमा स्पष्टतः रवीन्द्रनाथ ठाकुरका अन्यतम काव्य प्रतिभाको प्रशंसा गरिएको छ अनि साथ साथै सावधानीका एक टिप्पणी पनि : जस्तो कि रवीन्द्रनाथ

ठाकुरको प्रतिभा भावुकता भन्दा धेरै सरल छ, समकालीनभन्दा धेरै समयहीन छ । दोस्रो उद्धृतांशमा आलोचकले प्रश्न-याचना गर्दै तार्किक हेत्वाभासको जोखिम उठाएका छन् अनि भारतीय साहित्यको प्रकृत सौन्दर्यमा निर्णय गर्दै प्रायः गेटेल झौं कलात्मक मूल्यलाई, व्यापक मूल्यहरूवाट (जो कविको सम्पूर्ण दृष्टिकोण हो) छृट्याएका छन् । यो एक व्यक्तिवादी पूर्वाग्रहवाट प्राप्त हुने निक्याँल जस्तै लागदछ । तर गहन जाँचबुझ गरे कुरा एकदमै उल्टा बुझिन्छ । आलोचक असंवेदन-शील शास्त्रीय ढाँचाका 'वस्तुपरक' आलोचनावाट पनि सक्ने भड़खालोप्रति पूर्ण-रूपले सचेत छन्, यसर्थ राम्ररी-ओजन गरिएको आफ्नो मत प्रकट गर्नाथि सकभर धेरै समय लिन्छन् । आलोचनाको उद्देश्य यसरी प्रपीडित हुँदैन अनि अनावश्यक ढङ्गले छोडिएको पनि हुँदैन । आलोचकका सहुलियत र सन्देहरू यसरी एक निर्णयमा एका-अर्कासित समायोजित हुन्छन्, जसले एक मिथ्यावियोजक, अचम्भ लाग्दो समीक्षाले हामीलाई एक मात्र होइन अधिक प्रेरित अनि प्रशिक्षित गर्दछ ।

निःसन्देह रवीन्द्रनाथको आलोचनाको रचनात्मक प्रयत्नलाई उनका उत्तराधिकारीले आफ्नै बनाए । यसैकारण बुद्धदेवले तयार पारेका रवीन्द्रनाथको रूप-वित्र पिटर हार्टलिडका होल्डरलीन को झौं रचनात्मक अनि रेखाचित्र लेखेलाई उनका विपयवस्तुसित परिचय गराउनतर्फ अनि आवश्यकता परे एक अति आत्मीयतासित त्यसवाट अलग रहने ज्ञानबोधक जमकर्हीरू छन् ।

बुद्धदेवको आलोचनात्मक अन्तर्दृष्टि प्रथमचोटी प्रभावकारी ढङ्गमा लेखिए-को आधुनिक वज्ञला साहित्यको सर्वेक्षण हरिया घाँसका एक ऐकर (1948)मा प्रत्यक्ष हुन्छ, जो भारतीय स्वतन्त्रताको एक वर्षपछि प्रकाशित भयो । यो सर्वेक्षण छ: भागमा विभाजित छ; शीर्षक अनुसार—रवीन्द्रनाथ, प्रमथ चौधरी, शरत्चन्द्र चट्टोपाध्याय, नज्रलूल इस्लाम, आधुनिक वज्ञला कविता अनि आधुनिक वज्ञला गद्य । यी विभाजनहरू पनि आकस्मिक देखिन्छन् । यस तथ्यलाई ध्यानमा राख्दै, आलोचक तथा स्नष्टा कलाकार रवीन्द्रनाथद्वारा उत्पादित अनि विरोधित आधुनिकताको एक आत्मीय चित्र प्रस्तुत गर्न चाहन्छन्, पाठक छिटो या ढिलो यस निकार्याँलमा आइपुग्छन्—बुद्धदेवले एक साहित्यिक स्थितिलाई, जो स्वयंद्वारा पूर्व-मूल्याङ्कित छ, केवल प्रामाणिक ढङ्गले समर्थन रूपमा पुष्ट गर्न । पुस्तकको नाम नै यीट्सका ढाँचाको छ अनि काव्यादेशको भावमा एक निजी प्रतीति दिनका लागि यीट्सीय प्रभावदेखि मुक्त पनि छैन ।

यहाँ एक विदित उदाहरण छ :

‘शरत्चन्द्रले वाद्यवृन्दीय अपठयाराहरूको भर्तसना गरे अनि अरू होइन तर घरेलु जीवनका कार्यहरूसँग अभ्यस्त पाठकको अपेक्षा गरे, जसले रवीन्द्रनाथ ठाकुरका ‘मुक्षम अन्तर्धारा’ लाई अधिक ग्राह्य अनि सहजै चिन्न सकिने रूपमा रूपान्तरण गर्न सकछ । यसभी उनी पाठकलाई एक भावनात्मक रङ्गीन मेलामा आमन्त्रित गर्छन्, जहाँ साहसिक अभियानको उत्तेजना एक बनभोजको सुरक्षासँग समाविष्ट हुन्छ ।’<sup>4</sup>

एक आलङ्कारिक भाषामा अदृष्ट भए तापनि उदासीनता क्षिप्त रहन सबतैन । यहाँ एक अत्रमाणित निष्कर्षको रूपमा एक पूर्वानुमान अघि सारिएको छ । बाह्य वर्णपछि बुद्धदेवले फेरि यही विचार ग्रहण गरे, यद्यपि यसपल्ट उनले शरत्चन्द्रलाई रक्षा गर्ने कोशिश गरे :

इङ्गल्याण्डमा वस्ने वङ्गालमा जन्मेका एकजना प्रोफेसरले प्रकाशित रूपमा, वङ्गाला उपन्यासकार शरत्चन्द्र च्याटर्जीले अंग्रेजीका सस्ता उपन्यास-हरूको अनुकरण मात्र गरेका छन् भन्न चाहेका छन् । तर सत्य यो हो, कलेज शिक्षा पनि नपाएका शरत्चन्द्रले चाहे सस्तो होस् या उच्चकोटीको होस् अंग्रेजी उपन्यासहरू धेरै कम्ति पढ्दिये ।<sup>5</sup>

अनुमानहरू यहाँ भ्रामक छन् । जे. सी. घोष, ‘वङ्गालमा जन्मेका प्रोफेसर’-ले, शरत्चन्द्रले अंग्रेजीका सस्ता उपन्यासहरूको अनुकरण गर्ये ‘भन्दा पूर्णरूपले गलत छैनन् । वास्तवमा, शरत्चन्द्रले हेनरी उड जस्ता साधारण उपन्यासकारका उपन्यास पनि पढ्ये अनि जसको प्रभाव उनका अभागीर स्वर्ग (अभागीको स्वर्ग) जस्ता लघु कथाहरूमा स्पष्ट हप्ते थाह पाइन्छ । एक निकट जाँचबाट थाह लाग्दछ उनले भिक्टोरियायी उपन्यास मात्र होइन, पलावेयर र मोपाँसा जस्ता फान्सीसी प्रकृतिवादी लेखकहरूको कृतिहरू पनि पढ्ये अनि तात्सतयवाट धेरै कुराहरू सिक्न चाहन्थे । तर यस जानकारीको अभावमा पनि बुद्धदेवको शरत्चन्द्र सम्बन्धी विचार अवलोकनमा वस्तुतः गलत छैन । शरत्चन्द्रले आपना अध्येयताका लागि एक गृह-निर्मित ढाँचा बनाएका छन् जो कुनै विश्व-दृष्टिहीन छ ।

कहिले कहीं बुद्धदेव आपनो ‘पूर्वाग्रह’मा जोड़ दिनमा सही थिए, किनभने उनका अनुभूतिहरू प्रामाणिक र सत्य हुँदथे । उदाहरणार्थ, उनको अनुमान अनुरूप जसलाई आज इण्डो एङ्गलियन कविता भनिन्छ, त्यस कविता आन्दोलन-का जण्डाधारीहरूद्वारा चुनौती दिइएको भए तापनि ज्यादै ध्यान दिन योग्य छ ।

जहाँसम्म आजका इण्डो एङ्गलियनहरूको प्रश्न छ, उनीहरू उत्साही छन् अनि प्रतिभा नभएका पनि होइनन्, तर यो विचार गर्न गाहो छ—उनीहरूले

यस्तो भाषामा आफैलाई कविका रूपमा करारी विकास गर्न सक्छन्? जो उनीहरूले कितावहरूबाट अनि कहिले कहीं सङ्कहरूतिर वात गरेकावाट सुनेर अनि यहाँ-सम्म कि उनीहरूका आफ्नै घरहरूबाट पनि सिकेका छन् अनि जसको दुइ महान् स्रोत सात समुद्र पारि छन्... शायद 1936मा यीट्सले भारतीय लेखकहरूलाई, कुनै व्यक्तिले पनि आफ्नो मातृभाषा वाहेक संगीत र शक्तिका साथ सोच्चन र लेखन सक्तैन भन्ने कुरा सम्झाएका थिए। धेरै जसो भारतीय लेखकहरूलाई यो चेताउनीको आवश्यकता थिएन, तर जो शूरवीहरूले यसतर्फ ध्यान दिएनन् उनीहरूले अहिलेसम्म पनि इण्डो एज्ञलियन कविता एक अँध्यारो गल्ली हो, जहाँ कतै पनि नेतृत्व दिन नसक्ने क्यूरियो पसलहरूको लस्कर छ भन्ने कुरा बुझेका छैनन्।<sup>6</sup>

हाम्रा धेरै जस्ता समकालीन आलोचकहरूले यस जीवन्त तर्कलाई प्रोत्साहित गर्नेछन्। भारतीय अंग्रेजीको ऐन्द्रिक तनुहरूमा वाह्य प्रकृतिको केही चीजको रूपान्तरण एक संदिग्ध कार्य हो। ती, जो आलोचकसँग सहमत हुँदैनन् उनीहरूले पनि त्यस्तै संदिग्ध कार्य गर्नेछन् किनभने उनीहरू यस्तै धन्धामा लागेका हुन्छन्। बुद्धदेवका वारेमा पनि कसैले उनी यूरोपीय साहित्यका मर्मज्ञ हुँदा हुँदै पनि वंगला भाषासँगको सम्बन्धबाट मुख्य रूपले हाँगीएको तर्कको अपेक्षा गर्दैन्। कहिले कहीं वंगला भाषाप्रतिको यो लगाउले उनलाई भूल वाटोतिर आग्रहित गर्यो, गहिरिएर हेर्दा यहाँ जस्तै:

जहाँसम्म मौखिक परम्पराको प्रश्न छ, यो मृतप्रायः छ अनि यो मृत अवस्थामै चलिरहेको छ, गत दुइसय वर्षमा यसबाट केही नयाँ कुरा उब्जेको छैन अनि नृत्त्वबादीहरू र समाजशास्त्रीहरूको समुदाय यसको निश्चल थुप्रोबाट वास्तविक कविताको दुइ थोपा मात्र निचोर्न समर्थ हुनेछन्।<sup>7</sup>

यस किसिमको वक्तव्यले स्वाभाविक रूपमा उनका समकालीन लेखकहरूबाट विरोधका स्वरहरू उठाउन लाउने छ, जो कुनै नृत्त्वीय या समाजशास्त्रीय पूर्वाग्रहबाट अलग छन्—जसले आधुनिक भारतका लेखकहरूका लागि मौखिक परम्परा नै सर्वैभन्दा मुख्य स्रोत हो भन्ने तथ्यलाई कायम राखेका छन्।<sup>8</sup> यस तथ्य वाहेक सन् 1919मा दिनेशचन्द्र सेन र वंगला लोक कथाहरूको एकजना संकलनकर्ता चन्द्रकुमार दे वीच अप्रत्याशित भेट हुनु अनि शैक्षिक रूपमा कलकत्ता विश्वविद्यालयमा वंगला अध्ययन प्रारम्भ हुनु, परिवन्द नै भयो। गत पाँच दशकको अवधिमा, गतिशील र स्थिर, मौखिक र लिखित वीचको स्थापित द्विभाजन करिसम्म सृजनात्मक ढङ्गले कलाङ्कित भएको छ भनी देखाउन रवीन्द्रनाथको भूमिका लगायत प्रशस्त प्रमाणहरू छन्। बुद्धदेव आफैले पनि, आफ्ना कथाहरूमा

‘बोलीचाली’का कथ्य-रूपहरू र जातीय आद्यस्वरूपहरूलाई निर्वाह गर्ने लगातार-को प्रयत्न गर्दा उनको सिद्धान्तमा विवादस्पदीय छन्। तर बुद्धदेवका यस प्रकार-को उडन्ते यद्यपि घनीभूत विश्वासले उनका अन्तर्दृष्टिलाई एक आलोचकका रूपमा विक्षत पार्दैन। ध्यानमा राख्नु पर्ने कुरा के छ भने उनको परम्परा विरोधी प्रधात माइकल मधुसुदन दत्त<sup>9</sup> माथिको उनको पूर्व कथनमा पनि पाइन्छ अनि दीर्घकालसम्म पूज्य वस्तुमा एक ताजा, नयाँ दृष्टिकोणले हेर्ने उनको क्षमता पनि।

बज्ञला आलोचनामा बुद्धदेवको योगदान आफ्नै किसिमको सर्वोत्तम छ, खास गरी जब उनी निर्णयको एक तुलनात्मक मानदण्ड प्रयोग गर्दैन्। यसमा उनका पूर्ववर्ती थिए—रवीन्द्रनाथ ठाकुर। 1908मा रवीन्द्रनाथ ठाकुरले तुलनात्मक साहित्यको विचारवाणी दिएका थिए अनि हामीलाई साहित्य कुनै राष्ट्र विशेषको सम्पदा नठान्नु भनी सचेत गराएका थिए; यसको ठीक विपरीत उनले आग्रह गरेका थिए ‘विविध साहित्यिक कृतिहरूमा कसैले पनि, अनुशीलनको वस्तुमा व्यक्तित्वको प्रदर्शन गर्ने क्षमतालाई समन्वय गराउने शक्तिको जाँच गर्नुपर्छ’ अनि निक्यौल गरे—‘संसार न त तिओ निजी भूमि हो न त मेरो। यसलाई अन्यथा सम्झानु एक बुद्धुपन हो। यस प्रकारले, साहित्य न त मेरो सम्पत्ति हो, न तिओ, न त कसैको नै।’<sup>10</sup>

जादवपुर विश्वविद्यालयमा तुलनात्मक साहित्यको प्राध्यापन कार्यमा लाग्न-भन्दा धेरै अघि नै बुद्धदेवले रवीन्द्रनाथ ठाकुरवाठ यो कुञ्चिका कुरा सिकेका थिए। रवीन्द्रनाथ ठाकुरको विश्व-साहित्यको धारणालाई विकसित गराउन बुद्धदेवले गरेका हिम्मती प्रचेष्टाहरू प्रथम पंक्तिका उनका समकालीनद्वय सुधीन्द्रनाथ दत्त र विष्णु दे सँग मात्र तुलनीय छन्। तुलनात्मक साहित्यमा उनको भूमिका दत्त र दे का बीचमा कहीं पर्दछ। सुधीन्द्रनाथको तुलनात्मक समीक्षाले उनको व्यापक विद्वतालाई प्रदर्शन गर्दछ अनि सामान्य पाठकहरूका लागि समस्याहरू पनि खडा गर्दैन्। रवीन्द्रनाथ ठाकुरको मानसिकताको मूल्याङ्कन<sup>11</sup> गर्नमा उनले प्रयोग गरेका फायडीय मापदण्ड अथवा एरिस्टोटलीय ईश्वरवादी सिद्धान्तमा अदूरदर्शी-पनको धृष्टतामाथि आश्रित देखिन्छ। मार्कसवादी द्वन्द्वात्मक ढाँचाका विचारमा आधारित विष्णु देको गेटे र रवीन्द्रनाथ<sup>12</sup> को तुलना धेरै स्वीकार्य लाग्दछ; किनभने उनी साहित्यिक विधाहरूको मूल्यलाई अस्वीकार गर्दैनन्। बुद्धदेवले रवीन्द्रनाथ ठाकुरको नामलाई महान् कविहरूका प्रसिद्ध मण्डलीमा हाराहारीम। राखेर उनको महानतामा जोड़ दिनमा अभिप्रायशी भए तापनि समानता देखा-उनमा दे र दत्तभन्दा धेरै सतर्क थिए। यहाँ एक उदाहरण प्रस्तुत छ :

रवीन्द्रनाथ ठाकुरमा दाँते अथवा गेटेका झौं ऐहिक परियोजना छैन, न त शेक्सपीयरमा झौं अमर चरित्रहरूको वार्दली नै छ । न त रवीन्द्रनाथ ठाकुरका वाक्य-विन्यास मिल्टनको जस्तो छ ।<sup>13</sup>

यी अस्वीकृतिहरू मार्फत् बुद्धदेव रवीन्द्रनाथ ठाकुरको अद्वितीयता र सम्पूर्णता देखाउन प्रायः अलक्षियत ढङ्गमा नै लक्ष्यमा पुगेका छन् । तुलनात्मक साहित्यको अध्येयताका रूपमा बुद्धदेव आफ्नो जटिल कार्यमा धेरै कम्ति नै भूल गर्नेन् । उनी कहिले कहीं मात्र कुनै लेखकलाई उनको जन्मभूमिको आधारमा छुट्याउँछन् अनि यसका साथै समालोचनाको तुलनात्मक ढाँचाका ‘अनुप्रस्थ’ र ‘अनुलम्ब’ तरिका-हरू जोड़दै विश्व साहित्यबाट प्राप्त हुने सामग्रीहरूसित विस्तारै त्यस लेखकलाई सम्पृक्त पार्ने कोशिष गर्नेन् ।

‘कला कलाका लागि’ (पेटर) मतवादीहरूको बुरुदेवका समालोचना कला-मायिय परेको प्रभाव एक स्थापित तथ्य हो । सत्य हो, उनी सांस्कृतिक ढाँचाहरू-सँग अनभिज्ञ थिएनन् जो कला या साहित्यको कार्यलाई दुइन अनिवार्य हुन्छन् । तर उनका लागि मानव जातिका सबैभन्दा मूल्यवान देन श्रेष्ठ साहित्यिक कृतिमा रहन्छ, जो धेरै सामाजिक परिवेशहरूको एक संशिलष्ट उपज हुनसक्छ अनि स्वयंमा पूर्ण रहन्छ । रवीन्द्रनाथ ठाकुरको प्रतिभाको यस मूल्याङ्कनमा<sup>14</sup> सुधीन्द्र-नाथ दत्त, ताइनेका ‘सामाजिक परिवेश सम्बन्धी सिद्धान्त’ बाट ज्यादै प्रभावित थिए । अकर्तिर बुद्धदेव रवीन्द्रनाथलाई आपना सामाजिक तथा पारिवारिक पृष्ठभूमिबाट स्वतन्त्र एकमात्र विश्व-कविका<sup>15</sup> रूपमा हेनैं पक्षमा देखिन्छ । उनको मुख्य उद्देश्य कविमा पर्ने वाह्य प्रभावहरूलाई अत्याधिक मूल्यवान नठानी कवि स्वयंलाई उचित न्याय गर्नु हो । यी सबैमा उनले स्वाभाविक झुकाउ र विवेक बीच सन्तुलन कायम राखेका छन् । यो काम उनले खुवै अचुक ढङ्गले गरे जो अन्य कुनै आधुनिक वज्ञाली आलोचकहरूमा पाउन सकिन्न । यसकारण, आलोचकका रूपमा उनले नयाँ भूमि बनाए अनि नयाँ नियम तयार पारे, जो सार रूपमा साहित्यिक थियो । यहाँ यो उल्लेख गर्ने पर्दछ, बुद्धदेव नै हुन् जसले साहित्यिक आलोचना गर्ने उनका सबै सहकर्मीहरूमध्ये एकलैले साहित्यिक समालोचना शब्दावलीको सङ्कलन र संयोजन गर्नमा र बज्ञाला भाषामा तिनीहरूको पर्यार्थवाची अर्थ निकालनका लागि एक प्रणालीवद्व अभियान शुरू गरे !<sup>16</sup> यो काममा उनले रवीन्द्रनाथ, राजशेखर वसु, अतुलचन्द्र गुप्त र सुधीन्द्रनाथ दत्त साथै अन्य उति प्रसिद्ध नभएकाहरूले सर्जना गरेका पर्यार्थवाची शब्दावलीवटै धेरै पर्यार्थवाची शब्दहरू बढुले । उनले आपनै किसिमका पर्यार्थवाची शब्दहरू तयार पारे अनि यही कारण, ती धेरै जस्ता शब्दहरू वर्तमान युवा लेखकहरूद्वारा सामान्य रूपमा प्रयोग हुने शब्दावलीमा पनि परेका छन्, यसैले उनका शब्दहरूको मूल्य प्रमाणित

गर्दछ । बुद्धदेवले जानी-वुझीकनै अनुकरण नगरे तापनि आइ. ए. रिचर्ड्सका व्यावहारिक समालोचनाको सान्दर्भिकतालाई ध्यानमा राखे । उनले यस दिशातर्फ गरेका एक प्रयासका लागि मात्र पनि अविवाद्य प्रशंसाको दावी गर्न सकिन्छ । यस प्रयत्नमा आलोचक बुद्धदेवले प्राप्त गरेका सफलताले बुझाउँछ, उनले बङ्गला साहित्यमा आलोचनाको मानस्तर तयार गरे, जो पछि कायम रहन नसके तापनि त्यसैले उनलाई आलोचकका रूपमा सक्षम तुल्यायो ।

बुद्धदेवको विस्मयकारी महाभारतेर कथा (महाभारतको कथा/1974) कल्पनाशील एवं व्यावहारिक आलोचनाको एक श्रेष्ठ कृति हो । यस कृतिमा लेखकले 'साहित्यक' समालोचनाका निम्नित वनाइएका तथाकथित सीमाहरू नाथेर गएका छन् अनि हामीलाई अनुसन्धानको त्यस्तो खेत्रमा लगे, जहाँ उनले आफ्ना पूर्ववर्ती आलोचकहरूले भन्दा अत्याधिक ग्रहणीय तरिकाले काम गरे । यो ग्रन्थ तयार पार्नमा महाभारत सम्बन्धी काम गरेका भारतीय तथा यूरोपीय भारत-विद्हरूका खोज तथ्यहरूबाट केही कुरा निकाल्नमा सक्षम थिए । उनीहरूका जानकारीमा बुद्धदेवले एक गहन र व्यापक तुलनात्मक पूर्वाग्रहद्वारा समर्थित बोध शक्तिको योग गरे । स्पष्टत: उनले महाभारतलाई एक छुट्टै साहित्यिक विषयका रूपमा मूल्याङ्कन गरेनन् । तरैपनि उनको कृष्ण, युधिष्ठिर र द्रौपदीका चरित्र विश्लेषणमा मूलत: सौन्दर्यात्मक दबाउ रहेको छ । बुद्धदेवले ती चरित्रहरूलाई धेरै पछि मात्र अन्य साहित्यिक प्रवृत्तिहरूले नलादिएको 'सम्पूर्ण चरित्रहरूको' प्रामाणिक सम्पूर्णतामा बुझे । खुवै राघ्री भन्न सकिन्छ, तुलनात्मक साहित्यिक समालोचनामा व्यापकता निहित रहेदा पनि उनले साहित्यलाई ज्ञानोपयोगी बनाएनन् । 1959 अघि नै महाभारतमा आधारित 'बहुविज्ञता' कविताको उनको प्राक्कथनमा अभिव्यक्त विचारमा नै, सम्पूर्ण अध्ययन, खासगरी एक काव्यात्मक दृष्टिका रूपमा प्रस्फुटित भएको थियो ।

महाभारतको नायक अर्जुनलाई यहाँ एक बहुमुखी प्रतिभाशाली कलाकारको आद्यस्वरूप मानिएको छ, जसले धेरै विजयहरू गर्नन्, तर कार्यको सत्यापनको अभावमा नैराश्य चेतबाट उम्कन सक्तैनन् । युलीसीस झैं अर्जुन एक व्यावहारिक निष्कासित र घुमन्ते हुन्; उनी योद्धा, प्रेमी अनि नर्तक, आफैलाई एक तापस द्वाह्यण अथवा स्त्रीहरूका एक सेवकका रूपमा स्वयंलाई छझभेषमा राख्न सक्ने धेरै प्रतिभा-सम्पन्न व्यक्ति हुन् । महाभारतको अन्तिम अध्यायहरूले सम्पूर्ण सम्यताको विभाजन अनि पाण्डवहरूको, अर्जुन-को वंशको अन्तिम 'महाप्रस्थ'को वर्णन गर्छ । उनीहरू आपना कार्य र युद्धको फल भोग गर्ने आशयले धेरै वेरसम्म वसिरहन्दैनन्; तर उनीहरू आफ्ना एउटै पत्नी द्रौपदीलाई लिएर अन्यत्रका लागि प्रस्थान हुन्छन् । यो यात्राले हिमालय आरोहणको रूप लिन्छ...<sup>17</sup>

### ३६ बुद्धदेव बसु

यो दृष्टि, पाणि उनका विषयाघ्ययनमा विस्तारित गरिएको थियो । यसले जीवनमा प्रतिभासम्पन्न कलाकारहरूका लागि एक जना प्रतिभाशाली कलाकारको खोजको शाब्दिक वर्णन गर्दछ । एकपल्ट फेरि यसले वताउँछ—कवि तथा आलोचक एक अविभाज्य रूपमा एउटै व्यक्ति हुन् अनि दुवै एका अर्कामा टक्कर नलिईकनै दुवैका क्षेत्रमा, प्रवेश गर्ने नित्य अनुक्रममा पार भइरहेका छन् ।

## चार

मनका आफनै तर्कनाहरू छन् जसबारे विवेकले केही पनि जान्दैन ।

—प्यास्कल ।

बुद्धदेवका निजात्मक निवन्धहरूका प्रकृति अनि उनका गद्य शैलीका तत्त्वहरूलाई अरू जाँच गर्न चाखलाएदो हुनेछ, जसले उनका स्फुट रचनाहरूलाई पनि व्याप्त पारेको छ । बुद्धदेवले ‘अनुभूतिको गद्य’ र ‘वैचारिक गद्य’ बीच कुनै कृत्रिम रूपमा कोरिएका रेखालाई मान्यता दिएनन् । अर्को शब्दमा, उनका रचनाहरूमा गद्य होस् या पद्य, ‘चेतनाको पृथक्करण’ छैन । यसले एक आधुनिक लेखकका रूपमा, उनको महत्त्वलाई घटाउँदैन । एउटा कुरा, उनी दार्शनिक साधारणीकरणहरूलाई व चाउने एक भावात्मक सम्पूर्णताको खोजमा थिए । यसैकारण, उनका कुनै पनि निजात्मक निवन्ध मोर्तेनको ‘दार्शनिकता लाद्नुको अर्थ कसरी गर्ने सकिन्छ भन्ने जानु हो’ जै ज्ञान प्रणालीको सिद्धान्तहरूका शृङ्खला खडा गर्दछ । उनका ‘मनका चञ्चल लहरहरू’मा उनी रवीन्द्रनाथ र आफ्नै पनि अति प्रिय चाल्स ल्याम्बका निकट छन् ।<sup>1</sup> कहिले कहीं शैली बनाउनतर्फ ढल्कने शैली नै उनको मुख्य आधार हो । ‘एक असल शैलीको मूल प्रेरणा, पूर्ण, समृद्ध र अरूलाई जित्ने प्रयत्नमा जटिल सामग्रीयुक्त हुन्छ’ भन्ने पेटरको उक्तिले उनलाई आकर्षित गरेको छैन । खास गरीकन शैली नै हो जसले छरपस्टिएका सामग्रीलाई एक गरी मिलाउँदछ अनि त्यसलाई आवश्यक सम्बद्धताहरूको झुण्डमा ल्याउँदछ ।

बङ्गम या बीरबलको प्रभुसम्मता (आधिकारिक) शैली होइन, तर सुहृत-सम्मता (मैत्रिक) शैली र कान्तासम्मता (प्रियासुहाउँदो) शैलीको एक सुन्दर मेलले उनलाई थाहै नपाई आकर्षित गरेको थियो । अठार वर्षको उमेर-मा रवीन्द्रनाथले लेखेका यूरोप प्रवासीर पत्र (यूरोप प्रवासीको पत्र) शीर्षक यात्रा संस्मरणलाई मन पराउनुमा पनि उनको यही शैलीप्रतिको अभिरुचि देखिन्छ ।

. एक उल्लासपूर्ण स्वतन्त्रताको भावले यी पत्रहरू व्याप्त छन्, साथृ-भाषाको चिसो औपचारिकतादेखि स्वतन्त्र छन् : यी पत्रहरूमा संग्ला पानी-का कलकल, हरिया पातहरूमा मूर्यताप सदृश्य खेलाडीपन छ ।<sup>२</sup>

यसले ल्याम्बका गद्यको रवीन्द्रनाथद्वारा गरिएको वर्णनको समझना गराउँछ । यो बुद्धदेवले अङ्गीकार गरेका जीवन्त आत्मीयता हो । यसमा पाठकलाई विषय-सँग पूर्व परिचयको आवश्यकता पद्देन । विशेष गरी उनका 'हाठात् आलोर झाल्कानी' (हाठात् आलोकको झलक/1935) देखि शुरू गरेर, 'कालेर पुतुल' (समयको कठपुतली/1946) का आलोचनात्मक रेखाचित्रहरू हुँदै 'जापानी जार्नल' (जापानी पत्रिका/1961) यात्रा संस्मरणसम्म लेखकले उनका गद्य कति चपल र पटु हुनसक्छ भन्ने देखाउन चाहेका छन् । यसलाई बुझ्ने प्रक्रियामा पाठकलाई लेखकमा निहित उपकरणहरूको बहुलतावारे जानकारी लिइरहन पद्देन । 1930 पछि बुद्धदेवले आफैलाई साधुभाषा को प्रभावहरूदेखि पूरै अलग पार्छन्<sup>३</sup> । खास गरी यहाँ अवधिदेखि यसो उनी निजात्मक गद्य माध्यममा लेखन थाल्छन् । यहाँ चेताउनीको एक शब्द प्रयोग गर्न अनोपयुक्त हुने छैन, बुद्धदेवका निजात्मक निवन्धहरूलाई कहिले कहीं ललित साहित्यको स्थान दिइएको छ, तर जसमा रस्य रचना को गुण र अभिप्राय भन्दा एकदमै भिन्न छ, जसले पाठकलाई अनावश्यक र वेसमयका भ्रमणको आनन्द मात्र उपलब्ध गराउँछ । यसलाई अझ स्पष्टसित भन्नु हो भने, व्यक्तिगत रचना (निजात्मक निवन्ध) ले विस्तारै उडान भर्छ अनि आफ्नो दिइएको विषयको गह्राँ भारलाई त्यागेर माथि माथि उड्दै जान्छ, जब कि रस्य रचना एक हरदर पाठकलाई खुशी तुल्याउने विचारले आफ्नो लोक अक्ष वरिपरि सामान्य रूपले घुमिरहन्छ । बुद्धदेव वसु, अजीत दत्त, परिमल रे, 'इन्द्रजीत' र विमलप्रसाद मुखोपाध्याय व्यक्तिगत रचना लेख्ने श्रेष्ठ लेखकहरू हुन् । जबकि सैयद मुजतबा अली, 'यायावर', 'रूपादर्शी' अनि शायद 'रञ्जन'ले पनि रस्य रचना लेखकका रूपमा आफूलाई प्रतिनिधित्व गर्छन् । बुद्धदेवको व्यक्तिगत रचनाले विशुद्ध गद्यको आफ्नो गुणले गर्दा अरू सबै रचनाहरूलाई पछि पारिदिन्छ । उनको निकटतम युरोपीय समानधर्मी हुन्—फ्राँज तमलर<sup>४</sup>—जसले भाषा-प्रतिविम्ब-विषयवस्तुको त्रय सम्पर्कतालाई समान महत्त्व दिन्छन् । तमलर र बुद्धदेवका निमित प्रत्येक प्रतिविम्ब—रूडोल्फ हार्टज़ले तमलरका वारेमा ठिकै भनेका छन्—विषयवस्तु भाषामा एकसाथको एक प्रतिविम्ब हो । दुवैजना मूलभूत रूपमा गद्य तयार पार्नेवारे या गद्य कसरी विकसित हुन्छ भन्ने कुरामा चिन्तित थिए । दुवैजना गीतात्मक वातावरणलाई एक मुख्य शक्तिको रूपमा समान आदार दिन्छन् । यद्यपि, आफ्नो गद्यलाई स्वायत्तासित आफूभित्र साधिरहन्छन् । उदाहरणका लागि बुद्धदेवका उत्तरतिरिस (तीसपछि), बडोरास्तार

छोटो फ्लैट (ठूलो सड़कमा सानो घर), ब्ल्याक आउट, प्रोफेसर, पढ़ा (पढ़ाइ), कथा और कथक (कथा अनि कथावाचक), डाकघर, स्पोर्ट्सेर विरुद्धे (खेलकूदको विरुद्ध) मेक-अपेर विरुद्धे (शृङ्खारको विरुद्ध), अड्डा (व्यर्थ का वात मारेर वस्ते ठाँऊ), सबचे दुःखेर दु घण्टा (सबैभन्दा दुःखको दुइघण्टा), नोआखोली<sup>5</sup> जस्ता निवन्ध-हरूमा व्यक्तिगत रचनाको गुण पाइन्छ । विषयहरूमा प्रयुक्त सम्पूर्ण स्वर नै पहिले छोपेर राखिएको छ अनि त्यसपछि अवलोकनमा आउन दिइएको छ । पहिलो निवन्ध (1942)मा शेक्सपीयर, अंग्रेजी रोमाण्टिक कविहरू अनि रवीन्द्रनाथको साहित्यिक छायाहरूसित स्पष्टहरूपले युवाहरूको गुण गाउँच्न, तर आफूलाई गुप्त रूपमा राखेर, युगको अभ्यर्थना गर्छन्, जसले एक अव्यग्र ढङ्गमा जीवनलाई हेर्ने ज्ञानको पूर्वस्वीकृति लिन्छ । अन्तिम निवन्ध दञ्जाग्रस्त नोआखोली (1947), आफ्नो साहसी अभियानका लागि महात्मा गान्धीका स्तुति झै प्रशंसामा दुँगिन्छ । यी दुवै निवन्धमा, विषयहरूले असाधारणतापूर्वक विनम्र तरिकाले एक स्थान बनाउन व्यापक पाइला सार्छन् । वाचकले आफ्नो हृदय खोलिदिन्छन्, तरै पनि बुझै-ठिम्याउनै नसकिने अवस्थामा रहन्छन् । शुरुदेखि अन्तसम्म हास्यले एक आकर्षण निर्वाहको रूपमा काम गर्दछ । सबचेर दुःखेर दु घण्टा (1945) मा केण काटने हजारमासितको एकदमै सामान्य अनुभवले एक परिपेक्ष्यका लागि दलीलका रूपमा काम गर्छ, जसले सबैलाई हुन्छ । पढ़ा (1939) पढ्ने वानीबारे एक अध्ययन हो अनि निवन्धकार यसै विषयमा मोतेन र वेकनका लेखन वीचको एक सहमत-योग्य सन्तुलन बनाउँच्न ।

कविको गद्य उनको कविताको कसी हो (गद्यं कविनां निकषं वदन्ति - वामन) एक प्रसिद्ध संस्कृत उक्ति हो । बुद्धदेवका गद्यले उनका कविताको गुण मात्र जाहेर गर्दैन, तर अरू धेरै कुरा जाहेर गर्दछ । हुनसक्छ यसले उनलाई एक कविका रूपमा भन्दा एक श्रेष्ठ गद्यकारका रूपमा वेसी स्थापित गर्दछ । बुद्धदेवलाई उनको गद्यले कवितासँग दाँजो गरेर त्यसलाई जित्न पनि सकोस् भन्ने थियो । गद्य कलाकारका रूपमा उनी जीवनभरि नै प्रयोगात्मक उपकरणहरूका क्षेत्र तयार पार्न अनि बङ्गला भाषाका विशिष्ट गुणहरू नवीकरण गर्नमा तल्लीन थिए । प्रायः हरेक मोड़मा नै उनले आफ्नो प्रयोगका पक्षमा आफ्ना निरीक्षणहरूले प्रमाणित गर्दै व्यवस्था-विरोधी लेखकहरूले झै शास्त्रीय स्थापनाहरूलाई क्षुद्ध पारे । तर जब उनले विद्वानहरूलाई, वाक्यको अन्तमा आउने क्रिया 'हुनु'ले हिन्दी भाषाको सीमा बताउँछ भनी बताए तापनि उनको विचार पाखे लाग्दैन, किनभने उनी भारतीय भाषाहरूलाई पारम्पारिक व्याकरणिक जालवाट मुक्त गराउन चाहन्थे ।<sup>6</sup> उनी बङ्गला भाषालाई कु (गर्नु) को क्रियामूलवाट मुक्त गराउन चाहन्थे अनि अंग्रेजी, फ्रान्सीसी अथवा जर्मन भाषाहरूका झै उनको मातृभाषामा 'जसलाई म प्रेम गर्नु' र 'जसले मलाई प्रेम गर्नु'का लागि उचित अभिव्यञ्जनाको अभाव छ भन्दै बङ्गला

भाषाका युवा लेखकहरूलाई हुच्च्याएँ। यसै सम्बन्धमा उनले 'भने-साहै पुराना भएका शब्दहरूलाई एक नयाँ मुद्रा जै प्रचलित गर्नु उनको उद्देश्य थियो।'<sup>7</sup> यी भनाइहरूलाई उनका हाँकको रूपमा अस्थीकार गर्न सकिन्छ तर तिनीहरूमा सत्यको तत्त्व निहित छ। सकेसम्म कम्तिभन्दा कम्ति समयमा नै आफने लक्ष्यमा पुग्न बुद्धदेवले संयोजक चिह्न र अन्तिम क्रियालाई जोड्ने काम हटाइदिए। उनले, प्रयोग गरिएका शब्दहरूलाई एक कौशलद्वारा शक्ति प्रदान गरे अनि ती शब्दहरू हेर्नमा अत्यन्त नयाँ भए। तर उनी यतिमा नै रोकिएनन्। उनले आफना प्रवन्धलाई निक्षेप वाक्यहरू र प्रतिलोमहरूले जटिल बनाए।<sup>8</sup> शास्त्रीय समालोचकहरू अनुसार उनले बङ्गला भाषा संरचनाको नियमलाई प्रायः उल्लंघन गरेका छन्—एक आरोप छ—यो हाकाहाकी अन्याय हो भन्ने। बुद्धदेवले यी सबै प्रयोग अनुपातिक चेतनाद्वारा गरे अनि यसरी उनको यो उल्लंघन उद्धीपन न्यायोचित थियो। यदि संकीर्ण विचारले हेरे, अंग्रेजी वाक्य विन्यासको स्वभावतः बङ्गला भाषामाथि आरोपण देखिन्छ, जसले हानी पुर्याउन सकछ। तर एक निकट जाँचद्वारा बुझिन्छ, लेखकको एकमात्र उद्देश्य एक वृहत्-एकताद्वारा समृद्ध पार्नु हो, जो जटिल छ तरैपनि सठीक छ। यो देखिन्छ, लेखक बङ्गला भाषाको मूल चरित्रलाई विकृत नपारी बङ्गला भाषाको संगीतमय मार्युथ ढाँचाभित्र एकताका तत्त्वहरू समावेश गर्न चाहन्छन्। कहिले कहीं, खास गरी उनको साहित्यिक जीवनकालको अन्ततिर, बुद्धदेवले वाक्यमा अडान लाउँदै विस्तार गर्न तरिकाद्वारा वाक्यको प्रधान उपवाक्य र आश्रित उपवाक्य वीचको सम्बन्धतालाई स्पष्ट परे। उनले नोआम चोमस्कीको 'एस्पेक्टस अफ द थ्योरी अफ सिनद्याक्स' (1965)<sup>9</sup> बुझे कोशिश गरेका छन् अनि त्यसैवाट प्रभावित भएर वाक्यको गर्भित संरचनामा जो एक सतही संरचनारहित न होस् भने हेतुले लेखने कोशिश गरेका छन्। सारगम्भित र जटिल वाक्यहरू वीच, वाक्य विन्यास र अर्थ तत्त्व वीचका द्विभाजनहरू समाप्त हुन थाल्दछन्। बुद्धदेवले आफैलाई एक प्रवृद्ध भाषाविद्का रूपमा गरेका दावीलाई मान्न भने निरर्थक हुनेछ। चोमस्कीप्रतिको उनको अनुगृहितता एक ढोंग मात्र हो। उनले चोमस्कीलाई, आफ्नो संघटनमा एउटा वाक्य सरल र जटिल हुनसकछ, जो सजिलैसित अर्थपूर्ण संघटकहरूमा विभाजित गर्न सकिन्छ भन्ने आफ्नो विश्वासमा एक अर्थहीन समर्थक पाए। यहाँ उनका परवर्तीकालका गच्छको एक प्रायः शान्तिक अनुवाद प्रस्तुत छ :

त्यसैवेला हामी आनन्दित थियौं अधिक यौवनपूर्ण र निष्क्री :  
यसकारण हामीले हात्री कलाकी देवीलाई सजिलै विजयी हुन दिन सक्यौं;  
हामीले विस्तृत र जटिल मुद्राको रूपमा पर्याप्त जाँच गरेनौं जो इतिहासमा  
शताब्दी शताब्दीदेखि उनको विरुद्ध सोम्पिंदै आएको छ—केवल कविताको

विरुद्ध होइन, तर कला र संस्कृति भन्नाले जे बुझिन्छ त्यसका विरुद्ध पनि, कहिले कहीं उच्चतर शिक्षा र परिष्कृत स्वादका विरुद्ध पनि—जो पहिले (जो हामीसित उपलब्ध मौखिक प्रक्रियावाट लिन सकिन्छ) प्रायः दुइ हजार पाँच सय वर्ष अघि अरू कसैले होइन सारा पाश्चात्य सभ्यताका प्रजनक प्लेटो स्वयंले सञ्चालन गरेका थिए।<sup>10</sup>

यहाँ अभिव्यक्तिको प्रत्येक छाटालाई महत्त्व दिने अभिप्रायले एक संवेदनशील मस्तिष्कले स्पष्टसित सठीक र शुद्धविचारले सोंचिरहेछ। अर्थभेदहरूमा होशियारी-साथ चिह्नहरू लगाइएका छन् अनि तिनीहरूले वाञ्छित पूर्णतालाई अवरोध गर्दैनन्।

पैचो लिएका शब्दहरू 'भाषा विज्ञानको कोस ढुङ्गा' हुनसक्छन् भन्ने जेफर्सनका भनाइलाई बुद्धदेवका परवर्ती गद्यमा पनि राम्ररी प्रयोग गर्न सकिन्छ। यस गद्यमा कहिले कहीं क्षणिक उग्रतासित भए पनि साधित कथ्य रूपहरू दृष्ट छन्, जहाँ आवृत्ति मापक बन्छ, धनत्व होइन। उनी ज्यादाभन्दा ज्यादा लचिला शब्दावली-का पक्षमा छन्। यस परिपेक्ष्यमा लचिला शब्दहरूको अर्थ पैचो लिइएका भाषाका शब्दहरूलाई जस्ताको तस्तै राख्नु होइन। तर पैचो लिने भाषामा ती शब्दहरूको प्रकृति अनुरूप एकीकरण गर्नु पनि हो। रिपोर्टार्जको रूपमा लेखिएका एक संस्मरणबाट यहाँ सोदाहरण प्रस्तुत गरिन्छ :

### ढाका विश्वविद्यालय (1928)\*

1. लम्बा कोरीडोर गम्भीर ठाण्डा स्निग्ध बोइएर गन्धे भरा लाइब्रेरी, कमन रूम शब्द मुखर फेनिल, क्लाशो बोसे कखोनो आसे जिमुनी कखोनो कोनो सहपाठीनीर चोय चञ्चल, आर
5. कखोनो एक विशाल स्तब्धतार फाँके फाँके कार्देलियार अति कोमल कण्ठ स्वर सुधु कुइए पडे, एकटा भारी मन्थर मालेर ट्रैन मन्दाक्रान्तार उपर दिए गोडिए गोडिए चोले जाय बाइरे वेला पड़न्त आर आर सुनछि विध्वस्त सेइ विद्यापीठ सब
10. मिनार लुटिए पडलो माटीते, सब बोइ भस्मीभूत हयतो, प्रान्तरगुली कबरेर माटी हान कोरे आछे यौवन आर स्वाधीन मन आर मुन्दर महान प्राचीनताके ग्राँस कोरवार जोन्ये सत्यी ? एकी सत्यी होते पारे ?

\* हेर्नुहोस् यसै अध्यायको आखिरमा पाद-टिप्पणी ।

एक कोरा शास्त्रिक अनुवाद :

लामो कोरीडोर, चौड़ादार, कितावका सुगन्धत्वाई शान्त गराउने किसिमको ठण्डा व्याप्त पुस्तकालय, कमन रूम सामान्य हल्लाले प्रतिघ्वनित । कहिले कहीं श्रेणी कोठाभित्रै उडाइ, कहिले कहीं कुनै सहपाठीनीको चञ्चल दृष्टि, कहिले कहीं एक विशाल निस्तव्यता वीचवाट वही आउने कार्देलियाको हृदयस्पर्शी स्वर । त्यहाँ त्यस दिनको अवधिलाई समाप्त गर्दै मालहरूले लादिएको एक मालगाडी ट्रेन विस्तारैसित पार भएर जान्छ ।

अनि आज कसैले सुन्छन् विद्या अध्ययनको त्यो स्थल नराम्रोघतले नष्ट भएको छ । जम्मै बुर्जहरू ध्र्वंशावशेषको धुलोमा परिणत भएका छन्, सम्भवतः जम्मै पुस्तकहरू खरानीमा परिणत भएका छन् यीवन र स्वतन्त्र मन, सुन्दर र भव्य पारम्पारिक वैभवलाई शेष गर्न त्यहाँका स्थिति कवर-स्थान ज्ञै वनिसकेको छ :

सत्य ? के यो सत्य हुनसक्छ ?<sup>11</sup>

रेखाङ्कित शब्दहरूले दाढ़ी भाषावाट सोझै ऋण लिएको बुझाउँछ जो यस अध्यायको अन्तमा पाद टिप्पणी रूपमा देखाइकोछ । अरेखाङ्कित शब्दहरूले वङ्गला भाषामा अन्य भाषावाटै लिएर सम्मीलन गराइएको भन्ने संकेत गर्दछन् । दोस्रा तरहका शब्दहरू पनि छन् जसले चकित पार्छन् । 1,5 र 12 लहरहरूमा कहिले कर्त्ताकारकका रूपमा अनि कहिले उपसर्गको रूपमा, गुणवाचक र विशेषण विपर्यय-हरूको प्रयोग एकदमै अंग्रेजी पाराको छ । सिङ्गै उद्धरणमा, खास गरी 12 औं लहरमा विशेष्य-विशेषणहरू र कर्त्ताकारकीय वाक्यांशहरूको विदित अन्योल काटीकुटी फान्सीसी ढाँचाको छ । यो ढाँचाको ज्ञान लेखकको प्यास्कल र बाद-लेयरसँगको प्रत्यक्ष परिचयले प्राप्त भएको हो । तर लेखकले फान्सीसी पारामा लेखेका कुरालाई प्रदर्शित गरेका भए तापनि ग्राहक भाषा (वङ्गला) को मौलिक गुणलाई आघात पुर्याएका छैनन् । 8,10 र 14 औं लहरहरूमा दीर्घवृत्तीय शैली जोयसीय चरित्रका छन् । तर यस प्रकारको ग्रहणताले कर्त्ता-कर्म क्रियाको मूल-वङ्गला ढाँचालाई दृढ़ तुल्याउँछ । वंगलामा वैकल्पिक रूपमा अधिवाटै स्पष्ट, क्रिया रूपलाई त्याने प्रवृत्ति आधुनिक अंग्रेजीको सन्निविष्ट शब्द संयोजनसित समान छ ।

यहाँ अर्को पक्षले हाम्रो ध्यानाकर्पित गर्छ । पाठमा भएका धेरै जसो संस्कृत या तत्सम शब्दहरूमा यस्तो रंग छटाहरू भरिएका छन् जो एक संस्कृत पण्डितबाट स्वीकृत हुनु गाह्नै पर्छ । उदाहरणार्थ : गुणवाचक 'गम्भीर' शब्द यहाँ पूर्णरूपले 'केही अत्यन्त स्वीकारयोग्य' भन्ने अर्थमा प्रयुक्त छ । यसरी नै एक संस्कृतज्ञले विशेषक 'स्त्रिघ्न'को निश्चित अनौचित्यप्रति धोर प्रतिवाद गर्नेछन् । समुन्नत

संस्कृत छन्द 'मन्दाकान्ता' यहाँ एकदमै भिन्न अर्थमा लिइएको छ ।

समाहार यो हो, बुद्धदेवको गद्यले साहस र निर्भीकता प्रदर्शन गर्दै, जुन साहस र निर्भीकताले बङ्गला भाषाको वैशिष्ट्यलाई अस्वीकार गर्दैन । यो गद्यको अक्षय कोमलता हो, जो अभीष्ट थियो अनि यहाँ प्राप्य छ । यसलाई शास्त्रीयतावादी वैयाकरणहरूले व्याकरणका नियमानुसारका छैनन् भन्ने दोष लगाएर या आम प्रचलनलाई उल्लङ्घन गर्ने भनेर पर सारेका छन् । यसलाई अनुभूतिको र विचारको गद्यका लागि एक एक उपयुक्त हितियार बनाएर लेखकले भाषामा एक आयाम थपे जो बङ्गला भाषामा पहिले थिएन ।

कोरीडोर=इ<एफ<आइ

लाइव्रेरी=इ<एम.इ<एफ<एल

कमन=इ<एम.इ

रूम=इ<ओ.इ<ओ. एफ

कार्डेलिया=एस एच.<एल

ट्रेन=इ<एम. इ<ओ. एफ

मिनार=पी ए

कबर=पी ए

## पाँच

एक कलाकारको रूप-चित्रः•••

—जेस जोयस

कथाकार बुद्धदेव, कवि एवं आलोचक बुद्धदेवभन्दा कम्ति सक्षम थिएनन् । आलोचकहरूले उनका कथा-साहित्यलाई निरन्तर 'काव्यात्मक'को संज्ञा दिन् सायद उनका कथा-साहित्यलाई कलञ्जित तुल्याउने तत्त्व हो । तर यो छाप लगाइ, कहिले कहीं कविताले कथा लेखनको शुरुआतदेखि नै एक प्रभुत्वशाली भूमिका खेलेको हुन्छ भन्ने अज्ञानतादेखि उत्पन्न भएको छ । बुद्धदेवले यो शब्द (काव्यात्मक)को प्रयोगवारे कहिल्यै पनि असन्तोष देखाएका छैनन्, किनभन्ने उनी कविता र कथा बीचको सीमा निर्धारण रेखालाई मेटाउनुमा नित्य आनन्द पाउँछन् । उनका लामा इतिवृत्तात्मक कविताहरू जस्तै विदेशीनी<sup>1</sup> र बन्धु<sup>2</sup>ले अन्तिम दशकका रवीन्द्रका गद्य कविताहरूले झैं, अर्ध-काव्यात्मक तत्त्वसित यथार्थ-वादको क्षेत्रमा स्पष्टरूपले आकान्त गरेका छन् । वास्तवमा उनका जम्मै उपन्यास र लघु कथाहरूमा उनले कवितामायिको प्रतिवन्धलाई हटाउने साहसिन् जमरो गरेका छन् ।

भजिनिया उल्फको एक मिश्रित रूप स्वरूप उपन्यासको वर्णन बुद्धदेवका उपन्यासहरूमा साहूराम्ररी मिल्दछ । यसर्थे, उनका उपन्यासहरू सबै विधाहरू-को एक मिश्रण हुन् । कहिले कहीं बुद्धदेव उनका विभिन्न तत्त्वहरू एकीकृत गर्ने आग्रहलाई अरु विस्तार गर्छन् अनि उनका उपन्यासहरूको पाठको नाटक बनाउँ-छन् । या एक तथाकथित रूप रचना गर्छन्, जसलाई नव्योपन्यास भन्न सकिन्छ । उनका उपन्यासहरूमा जीवनलाई कतिसम्म उद्घाटित गरिएको छ अनि कतिसम्म विश्लेषण गरिएको छ ? भन्ने परम्परावादी आलोचकहरूको प्रश्न बुद्धदेव यी दुवैमा असफल छन् भन्ने गलत पूर्वधारणामा आधारित छ । उनले खासगरी प्रकटन र अपवर्त्तन दुवैलाई एक साथ लक्ष्य गरेका थिए । यसैकारण, उनका उपन्यासहरूले सङ्गत भावुकता र व्यावहारिक रीतिहरूप्रतिको आसवितहरूलाई प्रामाणिक ढंगले स्पष्ट पार्दछ । उनले मनस र स्थितिको अध्ययनलाई एक ठाँउ

मिलाइदिए। यसो गर्दा उनले पत्र-लेखन, जीवन-चरित्र र पत्रकारितावाट प्राप्त १८ओं शताब्दीको अंग्रेजी उपन्यासका उपकरणहरूलाई दोहो-याए अनि संशोधित गरे। उनले आन्तरिक मनःस्थितिहरूलाई नाप्न, जसले उनको विचारमा, यथार्थ-को तन्तु गठन गर्छ—पत्रात्मक शैली र संस्मरण शैली अप्नाए। प्रकृतिवादप्रतिको उनका हर विरक्तिसहित उनी एक अद्वितीय सतर्कतासित आफ्ना वरिपरिका एक एक विवरण लेख्छन्। डी. एच. लरेन्स र दस्तोवस्की, तात्सतय र टमस मान, जेम्स जोयस र रवीन्द्रनाथका दृष्टिमा भएका एउटा मान्येको, जो अनिवार्यतः एक कलाकार पनि हुन्, अटल दृष्टिलाई प्राप्त गर्न उनी व्यक्तिवादी सम्पूर्णताका सन्धानहरूमा लीन हुन्छन् अनि पूर्ण लम्वाईमा विस्तार गर्छन्।

उनका सबै उपन्यास र लघु कथाहरूमा व्याप्त पाइने विषय वस्तु, एक कला-कारको रूप-चित्र हो। अवश्यमभावी परिणामहरूका रूपमा उनका उपन्यास र कथामा पाइने कुनै व्यक्ति र स्थितिसँग सम्बन्धित विषयवस्तुहरू र प्रवृत्तिहरू, जो यहाँ पुनः प्रस्तुत गरिन्छ :

1. कला र जीवनको द्विभाजन
2. प्रेम र मृत्यु बीचको प्रतिविन्दु
3. मृत्युसितको पूर्व-संस्कार जसले शक्तिशाली विकृति परिलक्षित गर्छ।
4. आत्मा-सत्य ज्ञानवादी (आत्मा मात्र सत्य ज्ञानको वस्तु हो भन्ने सिद्धान्त)
- मनोवृत्तिहरूको नवीकरण गर्न घरि घरि प्रकृतितर्फ फर्क्नु
5. स्थानीय सीमाहरूलाई अतिक्रमण गर्ने विषव दृष्टि।

परवर्तीकालकाभन्दा उनका प्रारम्भिक वर्षहरूमा लेखिएका उपन्यासहरू उनलाई हैरान पार्ने सङ्क्षीर्ण मन भएका आलोचकहरूका विचारानुसार साधारण पाठकहरूका रुचिलाई ध्यानमा राखेर लेखिएका छन्। अहिलेसम्म पनि कथाकार-उपन्यासकार यहाँ आफ्नै धन्धाका निम्न जीवनका आकर्षणहरू र विकर्षणहरू त्याग्न तयार छैनन्। साडा (प्रत्युत्तर/1930)मा नायक सागर जन्मिदाको नाल चुडाल्न असमर्थ छ। उसको बालककाल र किसोरावस्था आफ्नी आमासितै बित्यो, जो जीवनको प्रवाह माझ एक स्थिर आश्रयको प्रतीक हो। उसको उमेर जसै बढ़दै जान्छ, यो निश्चित आश्रयको वहिकरणसितै उसको चरित्र र हाउ-भाउमा पनि बुनियादी एकलोपन बढ़दै जान्छ। आमाको स्थानमा आएका नणिमाला र लक्ष्मी उसका इच्छाहरू पूरा गर्ने विफल बन्छन्। सागरले आत्महत्याद्वारा आपनो मृत्युलाई छिटै डाकछ। वास्तवमा, उसका लागि सामान्य मृत्युभन्दा उपयुक्त माध्यमद्वारा भएको मृत्यु धेरै महत्त्वपूर्ण लाग्छ। उपन्यास उपसंहारमा पुग्न अघि एक उपान्त्य विन्दुमा, अडेनले भने ज्ञै—शुद्ध अस्तित्व-मा उसले जीवन र मृत्यु-लाई समान तुल्याउँछ अनि जीवनमा आश्रय लिन व्यग्र हुन्छ।

दिनभरि नै सागरको मन नैराश्यले भरिएको थियो । उ दुइपल्ट नदी-का किनारमा लामो लामो फड़का हान्दै हिड्यो । उसले केही अनुभव गर्यो जो उसले पहिले कहिल्यै अनुभव गरेको थिएन । शारीरिक थकानले गर्दा उसको अनुहार स्वास्थ्यको एक किसिमको चमकले चम्किरहेको थियो । उसका हातहरूको चिल्लो त्वचामनि स-साना नाशिकाहरूभित्रका नलीबाट रक्त सञ्चालन भइरहेको थियो । उसले ती नाशिकाहरूभित्रका रक्त प्रवाहको खास आण्य अनुभव गर्यो । सागरलाई लाय्यो ताजमहलको पनि यति गौरवशाली सौन्दर्य छैन जतिको एक स्वस्थ अनि उचित अनुपातमा गठित मानव शरीर-को छ ।<sup>3</sup>

जीवनानन्द दासको उपन्यास माल्यवनमा पनि—जसले एकलो आत्माको यस्तै समस्याको संवरण गर्दछ—कसैले पनि मुश्किलले यस्तो वज्रजङ्ग अनुभूतिको फाँट (अथवा यसलाई भावना भनौं) लाई बुझ्न सक्छन् । भावुकता कत्रिएको यो भाववाद झण्डै झण्डै मूर्तिशिल्पीय छ । तकनिकी दृष्टिकोणले हेरेर भनु हो भने उपन्यासको पाँचै भागको एक निर्दिष्ट लक्ष्य छ, अर्थात् एक अपरिपक्व लेखकको परिपक्व वर्णन । भारतवर्षका नविन्द्रेषी सम्पादक जलधर सेनले फकाई दिएको बुद्धदेवको अर्को कृति अकर्मण्य (1931) एक भावुक विश्लेषण हो जो आफ्नो चित्रणमा उतिकै सक्षम छ ।

कतिजना (नारीहरू) भन्छन्, उ ओर्फियसको स्त्री रूपान्तरण हो,  
मृत्युको मन्दिरमा प्रवेश गर्न तयार !  
एक अति असंयमी ।<sup>4</sup>

उपन्यासको वाह्रौं तथा अन्तिम भाग, माथि उलेख्य स्त्री, रिनीको डायरी-सँग समाप्त हुन्छ अनि सिङ्गै उपन्यास नै आफैलाई वाहिरबाट हेने प्रेचेष्टा हो । सुप्रख्यात आलोचक श्रीकुमार बन्धोपाध्यायको, यस्तो खालको उपन्यासमा ‘चरित्रहरू, घाँसको विटा झै प्रतिविच्चहरूको उर्लंदो खोलामा लक्ष्यहीन भट्की रहेका हुन्छन्’<sup>5</sup> भन्ने टिप्पणी निरीक्षणको विफलता हो, वास्तविक दृष्टिकोणमा, लेखक छुट्टै छुट्टै स्तरमा जीवनदेखि अभिन्न रूपमा अनुभव गरेका वाहा कार्यको एक गुण प्रतिविम्बित गराउन अभीष्ट छन् ।

उनको दोस्रो महत्त्वपूर्ण उपन्यास मन देया नेया (मन दिनु लिनु/1932)ले यही उद्देश्यलाई मनमौजी ढङ्गमा समाहृत गरेको छ । यहाँ जीवनले सिद्धता पाए-को छ अनि कला ‘अत्यधुनिक वैठक-कोठा’मा नै सीमित छ । मानव परिस्थिति-हरूका मात्र सुक्ष्म गाँठोहरूभित्र नवुक्षिने गरी हास्यले ठूलो काम गर्छ । यवनिका पतन (पर्दा लाग्नु/त्यसैर्वर्ष प्रकाशित)ले एक सौन्दर्यजीवी प्रतीक्षित खतरालाई निम्न प्रकारले बताउँछ :

अमियले आइरहेको हाइ लाई रूमालले छोप्यो । यदि कसैले जाने वेला भयो भनिदिए उ मुक्त हुने थियो । उसले गौरीलाई निह्यारेर हेर्यो अनि भन्यो—‘तिमी थकित देखिन्छौ ।’

गौरीले मिथ्याडम्बरसित भनी—‘हो थाकेकी नै छु ।’

‘यति लामो समयसम्म कलाको रसास्वादन गर्न थकाइलाग्दो हुन्छ । होइन र ?’

गौरीले ढाँट्टै भनी—‘आह ! मलाई धेरै आनन्द लाय्यो ।’

‘तरै पनि मलाई लाग्छ, अब तिमीले केही आराम गर्नुपर्छ ।’

गौरीले अझै अर्को आदर्श स्पष्ट उच्चारण गरी—‘शूरवीरता-पुरानो ।’

‘शूरवीरता होइन, स्त्रिय सत्य ।’

‘अचेल कोही सत्य वोलछन् ?’

यी सबै गौरीका वोली हुन्, हीराका टुक्राहरू, साँच्चै एक टिप्पणी खातामा लेख्नु पर्ने । उसका साथीहरू कम्तिभन्दा कम्ति यति त भन्छन् । उस्ता झड्गे वोलीका निम्ति नाम चलेकी छ । उसको टिप्पणी कसैले त सुनेनन् या हरेकले त लेखेनन् ? भनी गौरी पछताई ।<sup>6</sup>

कोही, बुद्धदेवका पहिले पहिलेका उपन्यासहरू साथै कविताहरूमा धजी उडाउने किसिमका विचारसित सम्बन्धित व्यङ्गको यो तत्त्वलाई नदेखेको जस्तो गर्न खोजेछन् । तथ्य हो, लेखकका निम्ति मुक्त मानवीय स्थिति यसका सबै पाठाहरूमा पुग्न बाल-द्वार्वान झैं लगातार रूपमा घुमिरहन्छ । साहित्यिक चोरीको आरोपमा बारम्बार भर्त्सना गरिएको उनको अर्को कौतुककारी उपन्यास रोडोडेण्ड्रन-गुच्छा (गुराँस-गुच्छा / 1932) माध्यर्हीन भए तापनि रोमाण्टिसिजमको एक श्रेष्ठ रचना हो । यसले एक वस्तुपरक दृष्टिकोणमा व्यक्तिगत अनुभवको सिद्धतालाई प्रमाणित गर्न खोजछ । ‘नारी मुक्ति’ जस्ता विषयहरूलाई चकित तुल्याउने स्पष्टवादीताको तीक्ष्ण-दृष्टिमा प्रतिपादन गरिएको छ । सत्य हो, कवि-उपन्यासकार यहाँ उभयमुखी छन् । तर उभयमुखताले एक यस्तो सत्यको खोजतर्फ अग्रसर गराउँछ जसले सबै निजी सीमाहरू नाघ्छ । उपन्यास एक रहस्यमय, गूढ विचारसित समाप्त हुन्छ जहाँ व्यक्तिगत सार्वभौमिक बन्दछ । यस उपन्यासमा पुरन्दरले, कला र जीवन वीच द्विविधा परेका एक कलाकारको अवस्था बुझाउँछ । रोमाण्टिकदेखि उम्केर व्यङ्गात्मकता वोधमा लाग्ने लेखकको प्रवृत्तिका लागि यो उपन्यास उल्लेखनीय छ । जे दिन फुट्लो कमल (जुन दिन कमल फुल्यो), हे विजयी वीर, धूसर गोधूलि, असूर्यमपश्या (सूर्य लज्जित नारी), सबै 1933मा प्रकाशित उपन्यासहरूले उपन्यासकारको कला र प्रेमको सम्मोहन वीच बेचैनी देखाउँछ ।

यी जम्मै उपन्यासहरूमा एकतर्फ तथाकथित शक्तिशाली अनुभूतिहरूको स्वतः उच्छलन पाइन्छ भने अकोंतर्फ यथार्थवादी स्व-विद्रोहको एक सचेतता देखिन्छ । चरित्रहरू अत्याधिक केन्द्राभिमुखी छन् अनि लेखक हातीदन्ते धरहराको पूर्व विदित रक्षणवाट जोगिएर भाग्ने कोशिप गर्नें । धूसर गोधूलिमा, नीलकान्त (जो स्वयं कथावाचक पनि हो)को चरित्रमा प्रेमी र कलाकारको द्वन्द्व देखाइएको छ । नीलकान्तलाई जो भाट या गाइने जस्तो सौन्दर्यको खोजमा हिङ्छ अनि यस कार्यमा जीवनले योपेका अमुविधाहरूवारे सतर्क गराइएको छ । एकदा तुम्ही प्रिये एकवार तिमी प्रिये/1934), सूर्यमुखी (1934), रूपाली पाली (रूपौला चरा/ 1934), लाल मेघ (रातो बादल/1934), परस्पर (1934), बाड़ी बदल (घर सराई/1955)र बासर घर (बुहारीको कोठा/1935)ले जसमा नानीहरूका लागि कथा-किस्साहरू पनि परेका छन्, केही निश्चित कुरामा जोड़ दिने छल देखाउँदैन । रवीन्द्रनाथको कवितात्मक कथा शेषेर कविता (अन्तिम कविता/ 1929)र बैठकी नाटक बाँसुरी (1933)को प्रभाव वाक्-स्थितिहरूमा दृष्ट छन् । लेखक आफै पनि लुकेर बसेका छन् । सानन्दमा झौं आफ्नो शैली र विषय धारणा-लाई रवीन्द्रनाथ ठाकुरवाट मुक्त गराउने आप्रह पनि विचारणीय छ, तर परिणाम विश्वासनीय छैन । जुन कुराले हामीलाई चकित पार्दछ त्यो, जीवनको पाश्चात्य ढङ्गको चुनौतिलाई सामना गर्ने लेखकको इच्छा हो । यसका लागि, एक कल्लोलीय-को रूपमा आफ्नो भूमिकाप्रति उनी धेरै सचेत भए । यो उल्लेख गर्न चासो पर्दै हुनेछ, जब कल्लोलीयहरूले तनाऊ र दवाऊ कालका मतहरूलाई बुद्धिजीवीहरू र साधारण जनतासँग जोडेर स्थापित गर्न दिसम्बरवादी आन्दोलनका हठधर्मी स्वच्छन्दतावादको चरणसितै एकत्र पारेर विगततर्फ हेरे ।<sup>7</sup> उनका आफूले लेखेका उपन्यासहरूमा मात्र होइन, तर उनका दुइ विशिष्ट कल्लोलीय साथीहरू प्रैमेन्द्र मित्र र अचिन्त्यकुमार सेनगुप्तसँग मिलेर लेखेका विसर्पिल (नागवेली सङ्क/1941 बङ्गला संवत्) र वनश्री (वन्य सुन्दरी/1934) जस्ता उपन्यासहरूमा पनि यो समीकरणको चेत थाह पाउन सकिन्छ । जानी जानीकन हल्का तौरेर लेखिएका यी कथाहरूमा कसैले पनि आङ्ग्रेज एकताको कुनै आभासको अपेक्षा गर्न सक्तैनन् । अप्रचलित शब्द-भाषाको प्रयोग र एक साहसिक निर्नेतिक दृष्टिकोण सबैभन्दा प्रमुख छ । तर बुद्धदेवले उनका स्वेच्छिक सजातीयता हुँदा हुँदै पनि, उनका एउटै कार्यमा एकलै रहने इच्छा राखे । उनको पारिवारिक (1936)मा उनले एक नयाँ मोड़ फेला पारे । उनले लेख्न चाहेको कथावस्तु कमजोर छ, शब्द योजना असंयोजित छ अनि मनःस्थितिहरूको उतार-चढाउमा एक अर्थपूर्ण उत्थान र पतन छैन । परिक्रमा (1938)मा पनि यही कुरा लागू हुन्छ, जसले तीन दाम्पत्य जोडीका जीवन चक्रलाई विस्तृत तरिकाले वर्णन गर्ने । यो बैवाहिक जीवनको या भनौं परिवार गठनको गाँठी कुरा हो, जसले बुद्धदेवलाई मोहित गर्ने । कालो हवा

(कालो हावा/1942) मा पूर्वाक्रमले स्पष्ट रूप लिन्छ । यो एक सुखी जस्तो लाग्ने परिवारको विस्तारै तर अवश्यं भावी विघटनवारे चित्ताकर्षक ढङ्गले लेखिएको कथा हो । कुलपिता अरिन्दम सेवा-निवृत्त जीवनलाई सुखसित व्यतीत गर्ने आशा राख्दै घर फर्कन्छ अनि देख्छ उसको वेश या ठूलो परिवारको सामूहिक चरित्रले साहचार्य गुमाइरहेको । उसको पत्ती हैमन्तीलाई एकजना वैष्णव उपदेशिकाले दीक्षा दिएकी छिन् एक धर्मार्थममा लगेकी छिन्<sup>४</sup>, जसले पारिवारिक बन्धनदेखि मुक्तिको अपेक्षा गर्छिन् । अरिन्दम, रिसले चूर भएर हैमन्तीलाई आश्रमबाट निकाल्ने कोशिश गर्छ अनि यसकाममा विफल भएपछि आफ्नो स्वीकृत हारसँगै मिल्न चाहन्छ । अन्य सदस्यहरूसितको उसको कम्ति बोलचालले एकताको कुनै तत्त्व ल्याउँदैन, जो उसले एकपल्ट आशा गरेको थियो । उसको छोरा अरुण जसले ओस्कर वाइल्डको भनाइ (पुरुषहरू विहे गर्छन् जब उनीहरू थाक्छन्, स्त्रीहरू विहे गर्छन् किनभने उनीहरू उत्सुक हुन्छन्) लाई दोहोरायाउँछ, आफ्नो स्वास्नीलाई परित्याग गर्छ अनि सर्वनाशको चेतलाई बढाउँछ । हैमन्ती र उनकी दीक्षिका वीच-को कपट अझ बढाउँगएको देखिन्छ अनि पारिवारिक बन्धन समाप्त हुन्छ । हैमन्ती-ले बौलाहीपनको क्षणमा अरिन्दमलाई गोली हानेर मार्छिन् । अरुणले आफ्नी आमाको स्थान ओगट्छ अनि आमाकी गुरुको हातमा पर्छ । यो दर्दानिक अन्तलाई एक 'अविश्वासको निवृत्ति' सित देखाइएको छ ।

धर्मको अज्ञानता एक संस्थाको रूपमा मात्र होइन, तर विवाहको रूपमा पनि, यस उपन्यासमा जाँच गरिएको छ । विसौं शताब्दीका नर्याँ धनी मानिसहरूका नाममा समाजको नैतिकताको मुखौटोहरू उतार्दै लेखकले आफ्नो कार्य पूरा गरेका छन् । उनी आफ्नो स्वाभाविक अहंलाई भित्रै दबाउँछन् अनि आफ्नो निश्चयलाई अवैयक्तिकरण गर्नमा सफल हुन्छन् । यसैकरण उनी मायामालज्ज्व (1944) उपन्यासको नाट्य रूपान्तर गर्ने प्रेरित भएका थिए ।

बुद्धदेवको अर्को उपन्यास हो तिथिडोर (तिथिडोरी/1949) लाई उनको श्रेष्ठ र अति सशक्त मानिएको छ । श्रीकुमार बन्धोपाध्याय भन्छन्—'यो मध्य-वर्गीय परिवारको एक उत्तम चित्रण हो ।'<sup>९</sup> यस चित्रणमा पारिवारिक जीवनको आत्मीय सुक्ष्म चित्रहरू जीवनका गाह्रस्थ आनन्दहरू अनि नियन्त्रित नाटकीय क्षणहरू समाविहृत छन् । स्थिर जस्तो लाग्ने पारिवारिक तस्वीर-पुस्तिका शिशिर-कणको मृत्युले छरपस्ट भएको छ अनि पाँच वहिनी र एक भाइको छ विभिन्न संसारको दृष्टान्त चित्र मानौ एक भित्ते चित्र कोरिने चौखटमा रूपान्तरित भएको छ । पिता राजेनवादु, ठोस पृष्ठभूमि व्यक्तित्व हुन् जो केन्द्र रूपमा पनि छन् । उनको उदार शिक्षाले उनलाई यी जीवनहरूमाथि शासन गर्न दिदैन । यसले उनलाई तिनीहरूलाई आफ्नै ढङ्गमा विकास हुन दिनमा सहायता गर्छ । उनको सबैभन्दा कान्छी अनि उद्यमी छोरी स्वती उसकी कलेज लेकचरर सत्येनसँग प्रेम-

मा फँस्छ अनि यो सम्बन्धले सुखी विवाहतिर अग्रसर गराउँछ । यस सम्बन्धको स्वभाव मात्र होइन तर राजेनवावुको अन्तर जीवन पनि रूपान्तरित हुन्छ । उनीभित्रको रूमानी लक्षणले खासगरी स्वतीलाई छोएको अनुभूत हुन्छ । स्वाभाविकरूपले बाबु र छोरीका घटनाहरू, जो शुरुदेखि नै समान्तर रेखाहरूमा बढीरहेको थियो, एक सम्झौतामा परिणत हुन्छ, जो भर्वरैसम्म पनि एक हरदर बज्ञाली परिवारमा सामान्य कुरा थियो । राजेनवावुका कान्छी छोरीको जीवनको वेसुरापन उसको लोग्ने हरितको राजनीतितर्फको ज्ञाकाउले अझ बढाइदिएको छ । अनि यो वेसुरापनले उपन्यासमा एक प्रकारको गुरुत्वाकर्षणीय तनाइ ल्याउँछ किनभने यसले तिनीहरूलाई एक भावनात्मक उडानमा हराएर जान दिदैन ।

तिथिडोरमा, लेखकले पहिलोपल्ट आफैलाई एकातिर एक सहज दुरुहको प्रलोभनवाट मुक्त राख्छन् भने अर्कोतिर संवेदनशीलताको स्थानीयकरणको उद्देश्य राख्छन् । यो इ.एम. फोस्टरका अनुरूप छ, जसले आफ्नो 'प्यासेज टु इण्डिया'मा एक पुराकथात्मक अनुष्ठानको चित्रण-वर्णनलाई यसरी व्याख्या गरेका छन् :

यो वास्तुशिल्पीय रूपमा आवश्यक थियो । मलाई एक पिण्ड या हिन्दु मन्दिर, यदि तपाईं मन पराउनु हुन्छ भने, अथवा एक माथि उठिरहेको पर्वत-अधित्तर ठोस धार्मिक सभाको चेतना, एक पर्वत घुमेर या मथिवाट या जसवाट भएर जसरी पनि कथा बढ़न सकोस्, खुवै महत्त्वपूर्ण छ ।

तिथिडोरको ठोस धार्मिक सभामा, एक अद्वितीय ढङ्गले रवीन्द्रनाथ ठाकुरकै पुण्य-तिथिसँग मिलाएर बाइसे श्रावणको 14 पृष्ठीय (पृ. 473-87) वर्णन छ । यो एक घटनाको वर्णन हो जसले चरित्रहरूलाई एक उम्कनै नसकिने भूँवरीमा तान्छ । शवयात्राको वर्णनले उपन्यासलाई एक साहित्यिक महाकाव्यको गुण प्रदान गर्छ अन्तिम दुइ पृष्ठ, जोयसीय 'चेतना धारा'का लागि उल्लेखनीय छन्, जसले जीवनको एक आदिम कार्यस्थिति, एक बाहमासे ढाँचा अभिव्यक्त गर्दछ । यहाँ एक अनुवाद हुनै नसक्ने एक उद्धरण प्रस्तुत छ जो यसको आकर्षिमक वाक्य टुक्रन र सारगर्भित शैलीका लागि उल्लेखनीय छ :

न त स्वती चत्मलाई, न त सत्येन, चुपचाप; नाड्लोको छायादार बत्ती, अदृष्ट, लज्जालु, भन्नै नसकिने शब्दहरू, किकर्त्तव्यविमूढता, ढोका खोलिन्छ, अन्धकार, कसैले एक शब्द बोल्दैनन्, केही भुलिए, एक अँध्यारो कोठामा दुइजना, अन्धकारभित्र दुइजना, छेउ-छेवै, मर्माहित, तनक, बोल्दैनन्, भुलेनन्; स्वती उठी, राजेनवावु भित्तातर्फ हातहरू उठाइरहेछन्; तनक, दुइ

जीउ, डाढास, हृदय, धड़कन, आँखा वन्द, आँखा खुल्ला, खुल्ला इयाल कालो, वाहिर अँवेरो, अँवेरो आकाशमा ताराहरू, टाढ़ा, अझ टाढ़ा, किनार-हरूदेखि वाहिर, हुनु, नहुनु, हुँदै चिरस्थायी शान्त व्याप्त आकाश, ताराहरू एकटक लाएर हेरिरहन्छन् ।

तिथिडोरमा, खासगरी यसको आलङ्कारिक जोड़ दियाइमा केही विकृत रूप छ । उपन्यास रङ्गीन विवरणहरूले भरिएको छ । तर यसका साथ साथै यो कलकत्ता भनिने एक आधुनिक नगरको पनि कथा हो । सञ्जय भट्टचार्यले खुलस्त भनेका छन्—नगरको आत्मा असंख्य विन्दुहरूमा छरपस्टिएको छ अनि तिनीहरूलाई संग्रह गर्नु र केन्द्रित गर्नु एक भगीरथ प्रयत्न हुनेछ । बुद्धदेव, अर्कोतिर यसलाई स्वीकारयोग्य चुनौतीको रूपमा लिन्छन् अनि अनगिन्ति सोतहरूवाट भएर बगिरहेको यो नगरले स्पष्टालाई जीवनका लागि एक विशाल क्षेत्र प्रदान गर्छ । यो उपन्यास साथै अरु दुइ महत्त्वपूर्ण उपन्यासहरू निरंजन स्वाक्षर (उराठ हस्ताक्षर/ 1951) र शेष पाण्डुलिपि (अन्तिम पाण्डुलिपि/ 1956)मा कसैले पनि स्पष्टालाई एक जटिल शहरीकृत पृष्ठभूमिको विरुद्ध यो चुनौती स्वीकार गरिरहेको अनि रूपान्तरित गरिरहेको देखेछन् । पहिलो उपन्यासले ताल्सतयको 'द डेथ अफ आइभान इलिच'ले झैं एक अर्थपूर्ण जीविका र गुप्त घृणाले विषाक्त एक दाम्पत्य जीवन दीचको (तर मृत्युद्वारा मिलाप गराइको) विषमता देखाउँछ । सोमेन दत्तले आत्महत्या गर्छ, यसले उसको निजी अस्तित्व विलोपन साथै एक अपरिहार्य समाधानको अर्थ लगाउँछ । अर्को उपन्यास, जो यूजीन ओ'नीलको डिजायर अण्डर दि एल्मस सित कता कता मिल्दो छ, एक निर्नेतिक सौन्दर्यवादी कलाकारको कथा हो । पापवोधको भावनारहित आफ्नी सानीमा (जो एकपल्ट उसको प्रेमीका थिई) सँग उसको अवैद्य सम्बन्ध अनि कलाकारको जीवनको प्रारब्धको दैवीकरणले उपन्यासलाई आफ्नो उद्देश्यमा सशक्त बनाउँछ । यसपछि-देखि बुद्धदेवका उपन्यासहरूमा जीवनका लागि जिउनुका प्राथमिकताले स्थान लिन्छ । आफ्नो छनौटमा लेखक स्वतन्त्र छन् अनि यी नै शर्तहरूमा निर्णय गरिनु पर्दछ : यही उत्तर लेखक स्वतः सिद्ध गर्नेन् । मौलिनाथ (1952)को शेष भाग, यही स्वतः सिद्धताको अतिशय सुक्ष्म कलात्मक रूपान्तरण हो । लेखकले यस सन्दर्भमा भनेका छन् :

मौलिनाथमा मैले एकजना मानिसलाई प्रस्तुत गर्ने चेष्टा गरेको छु जसले आफ्नो जीवनभर धेरै हानिहरू र व्यक्तिगत त्यागहरूमा एक पूर्ण रूपेण कलाकार वन्नका निम्नि अत्यन्त कोशिष गरेको छ । फ्लेवरले झै हामी भनौं—यो आदर्श साँचै नै मानव स्वभावसित तुलनीय छैन, अनि अर्का खालका कलाकारको विषयमा हामी भनौं—ताल्सतय या दोस्तवस्की,

उनीहरू आपना जीवनमा युद्ध, जुवा, प्रेम, खेलकूद जम्मै किसिमका कुराहरू-वाट वडो प्रगाढ़ रूपले जिए अनि उनीहरू दुवैले व्यग्र जीवन व्यतीत गरे । अर्का खालका कलाकारहरू पनि छन्—जो धेर थोर विसाँ शताव्दीको प्रारम्भिक अवस्थाका खालका छन्, जसले आफैलाई वाह्य संसारवाट अलग्ग राख्छन्, विलियम बट्टलर यीट्सका कविता रिफाइण्ड इन द लेगर (हल्का मादक पेयमा परिष्कृति)को विचार झै—आफैलाई बनाउन...कलाका निम्ति मात्र बाँच्न, ...तर उ जस्तिकै प्रतिभाप्रदत्त भए पनि कुनै मानवमाथि साँच्चै नै एक भयावह तनाउ हो । अनि यो पत्रले<sup>10</sup> एकजना मान्छेको, जसले आफैलाई उसको दिन, हप्ता र वर्ष वर्षका अध्ययनका लागि आफैलाई कैद गरेको छ, स्वाभाविक प्रतिक्रिया देखाउँछ अनि जसले अलग गर्यो, खक्कुलो हुन स्वीकार गर्यो, जसले केटीलाई फर्काइदियो, खासगरी दुइटी केटीहरू—जसले उसलाई साह्रै माया गरेका थिए, आपना निम्ति उभन्दा कम्ति उमेरकी अनि उभन्दा धेरै मनपर्दो पति फेला पारी, आफूभन्दा सानीहरूका लागि कम्ति सनकी...जब हामी यसलाई रूसोवादी<sup>11</sup> भन्छौं हामी ऐतिहासिक रूपले गलत हुँदैनौं तर यसका साथै हामीले जोडनुपर्दछ, यो कोरा रूसो होइन तर यो प्रतिक्रिया हो, यो एकजना मान्छेको स्वाभाविक प्रतिक्रिया हो जसले आफ्नो जीवनभर प्रकृतिको विरुद्ध बाँच्ने कोशिश गरेको छ ।<sup>12</sup>

यो विषयको अनि कथाको कथानकको विलक्षण सारकरण हो, लेखक स्वयंले भने झैं ‘आंशिकरूपमा आत्मकथा’ अनि यसले लेखकको संचेतन तयारी रहेको पनि बताउँछ । यहाँ यो जोडन सकिन्छ—यो एक कलाकारको कथा हो, जो टोमस मानको टोनियो क्रेएगर र टोड इन भेनेडीग (भेनिसमा मृत्यु)मा झैं सामान्य जीवन जिउने व्यक्तिसित अमिल्दो छ, यही अमिल्दोपन्नलाई एक रूप र आकार दिन्छ अनि यसैमा औ यसै प्रक्रियामा वाहिर वस्दछ—जसलाई जीवन भनिन्छ । नीतशेको सांस्कृतिक निराशावाद र जीवन सत्त्व र जीवन वीचको ध्रुवीकरण पनि कथा प्रत्यक्ष प्रभावहरू हुन् । यहाँ कुन कुराले हामीलाई ज्यादै आकर्षित गर्छ—त्यो हो एक ठोस सहायक या चरित्रको अनुपस्थिति । यसको सटूमा त्यहाँ किट्सीय ‘कवितात्मक चरित्र’ अभिभवि हुन्छ जसले सञ्चर्ष गर्छ अनि जीवनमा भागी नवनी जीवनको अज्ञात, असंख्य अस्थिर-प्रवाहलाई रूप दिन्छ । असफल प्रेमीको रूपमा यो एउटा लेखकको कथा हो, जो अन्तमा प्रेमको वस्तुदेखि पनि एक आत्म-सत्यवादी ब्रह्माण्डतिर लाग्छ ।

उपन्यासले हामीलाई जोयसको पोटेट अफ दि आर्टिस्ट एज अ यङ्ग म्यान (एक तन्देरीको रूपमा कलाकारको तस्वीर)को सम्ज्ञाना दिलाए तापनि यसको

केन्द्रविन्दु अन्य कहीं नै छ । अनि यसले अधि कहिल्यैकोभन्दा अत्याधिक सचेतता-सित लेखको 'समय स्थानीयकरण' को चिह्नारी दिनछ । कलरिज हामीलाई सूचित गर्छन्—हाम्रो समयको विचार सँधै स्थानको विचारसँग मिश्रित छ ।' यो स्थानका रूपमा समयको यो अवधारणालाई लेखकले उनको कृत (सत्य) लाई क्रतु मार्फत पाउने एक आग्रहले अधि सारेका छन् । अध्यायहरू कसरी विभाजित गरिएका छन् बुझनलाई यस्तो छ :

पहिलो भाग : ग्रीष्मको एक विहान ।

दोस्रो भाग : वर्षातिको एक साँझ 49

तेस्रो भाग : मुटु चिल्ने जीतकालको श्रुत्तिला 107

उपसंहार : वसन्तको एक रात । 63

चार स्पष्ट भागहरूको यो विभाजनले चरित्रको सापेक्ष अदेहात्मकतालाई समय अन्तरको प्रतिशोध र प्रकृतिको दूर्वैध्यता प्रदान गर्न खोजिएको बताउँछ ।<sup>13</sup> लेखकको समुन्नत ठोस प्रार्थना सभा यहाँ आदिम प्रकृतिको देवत्व प्राप्ति कार्यमा निहित छ । आरम्भमै सूर्यको एक सशक्त वर्णन छ, सिंहावलोकन गरी हेदा देखिन्छ, जसले एक शक्ति उत्पादकको रूपमा आदिवासी सन्थालहरूको एक सूर्य देवताको स्मरण गराउँछ; अन्तमा लेखकले सिंहभूमका वहिङ्कृत आदिवासीहरूको विभिन्न थरिका कर्म-काण्ड गर्ने मुल्कीहरूसित उनको घनिष्ठ सम्बन्ध बताउँछन्, जसका जन चिह्नवाद, नातेदार रूपहरू र अनुष्ठानहरू असभ्य मानिन्छन् । सभ्यताको सन्मुख कलाको यो आग्रहमा उपन्यासले वङ्गला साहित्यमा एक अद्वितीय महत्त्व प्राप्त गर्छ ।

पारिचारिकको संशोधित रूप दुइ ढेर एक नदी (दुइ लहर एक नदी/1958)-ले पत्रात्मक शैली दोहोर्याएको छ । लेखक सभ्य समाज अनि निहित स्वच्छन्दतावादतर्फ फर्कन्छन् । रवीन्द्रनाथ ठाकुरको अचलायतन द्वारा प्रेरित शोनापाङ्गशु (1959)ले एक पारम्पारिक शैक्षिक संस्थान अनि आफनै किसिमको ज्ञान र प्रेमको पुनरोत्थानका असङ्गतिहरू देखाउँछ । नीलञ्जनेर खाता (नीलञ्जनको खाता/1966)ले लेखकलाई फेरि उनका एकलो खोजीमा लीन देखाउँछ । यो कुरा पाताल थेके आलाप (पातालदेखि कुराकानी/1966), यो शीर्षक दोस्त-वस्कीवाट लिइएको हो, अनि रात भरे वृष्टि (रातभर वृष्टि) जसमाथि 'समाजका प्रबुद्ध व्यक्तिहरू' द्वारा मुद्दा लगाइको छ, दुवैमा परिलक्षिति छ । आइनार मध्ये एका (ऐनामा एकलै/1968) र गोलाप केनो कालो (गुलाब किन कालो/1968)-ले कलाको निसर्माजिक पक्ष र कलाकारको विराग बढाउँछ । कलाकार एक निश्चित कारणका लागि समाजमा अनुपयुक्त हुन आनन्दित हुन्छ । एक कार्यमा दीक्षित एवं प्रोत्साहित लेखकको एकमात्र समर्पण नै जीवनको उद्देश्य हो, जो लेखकले (एकदमै विश्वासोत्पादक तरिकाले भए पनि अतिरञ्जनाको हदसम्म) यी

## ५४ बुद्धदेव वसु

सबै उपन्यासहरूमा मुख्य रूपले वस्तुगत अनि तकनीकी रूपमा मिलाउँछन् । बुद्धदेवका अनगन्ति लघु कथाहरू पनि यही विषयगत विशेषताहरूले चिनिन्छन् । उनको पहिलो कथा संग्रह अभिनय, अभिनय नय ओ अन्यान्य गल्प (अभिनय, अभिनय होइन र अन्य कथाहरू/1930)ले अधिवाटै कथाकारको उत्तम शिल्प-कारिता प्रदर्शित गर्दछ । प्रथम ओ शेषको गीतात्मक र पत्रात्मक शैलीले कथानकलाई ढाकेको छ । कथा तत्त्वकै भरमा नभए पनि कथोपकथनको शिल्प अन्य कथाहरूको मुख्य आकर्षण हो । पुराणेर पुनर्जन्म (पुराणको पुनर्जन्म) आधुनिक आधारहरूमा प्यारोडीको हास्य दिएर रामायणलाई पुनर्कथन गर्ने बुद्धदेवको एक साहसिक प्रयास हो । रेखा-चित्र (1931)का कथाहरू ‘एक विचार, अनुभूति या अवस्था’ वरिपरि केन्द्रित छन् अनि तिनीहरूले प्रतिविम्बहरूको लहरमा जतिसकदो गति लिदा कार्य व्यापार महत्त्वपूर्ण छन् । कथोपकथनको छरितो चलितभाषाको तुलनामा कथावर्णनमा एक सौम्य साधुभाषाको प्रयोगले सन्तुलनको चेत उत्पन्न गराउँछ अनि कथाहरूलाई ‘भावुकतादेखि बचाउँछ । यसै अवधिमा, लेखक लघुकथा उपन्यास अनि नाटक “एरा आर ओरा एवं आरो अनेक” (1932) लगायत हल्कासित बुनिएका किस्साको एक प्रकारको रूपमा आफ्नो हात अजमाउँछन् । उनले यसलाई एक विधा बनाउँछन् जसले लेखकको आपनै व्यक्तित्वबाट सजित विभिन्न चरित्रहरूको विविध दृष्टिकोण देखाउँछ । प्रस्तुती घटनाहरूले परिपूर्ण छन् तैपनि कार्य-व्यापारले एक सहायक स्थान मात्र लिन्छ । अदृश्य शत्रु (1933), घूम पाइनी (नानी सुताउने गीत/1933), प्रेमेर विचित्र गीत (प्रेमको विचित्र गीत/1934), श्वेत पत्र (!934), असामान्य मे (असाधारण युवती/1935), घरे ते भ्रमर एलो (कोठामा मौरी थायो/1935), नूतन नेशा (नयाँ नशा/1936), शनिवारेर चिकेल (सञ्चवारको साँझा/1936), पथेर रात्री (वाटोको रात/1940), फेरीवाला ओ अन्यान्य गल्प (फेरीवाला र अन्य कथाहरू/1941) आदि कथाहरूले रंगीन बाल-दूर्वीनका रूपमा अनिवार्य मानव स्थितिलाई देखाउँछन् । बाइसे श्रावण (1942), खातार शेषेर पाता (खाताको आखिरी पन्ना/1943), हवा बदल (1941), एकटी सकल ओ एकटी सन्ध्या (एक विहान अनि एक साँझा/1945), एकटी कि दुटी पाल्सी (एउटा या दुइटा चरा/1948) र चार दृश्य (1955)मा लेखकले मनको स्वप्नील भू-दृश्य प्रस्तुत गर्दछन् । यी कथाहरूमा पाइने गीतात्मक प्रबरताले कहिले कहीं कथा वर्णनको कार्यलाई पराजित गर्न खोजछ । हृदयेर जागरण (हृदयको जागरण/1961)को तीन कथाहरूमा लेखक रूमानी झुकाउ त्याग्छन् अनि जीवनको वास्तविकतालाई सामना गर्ने चेष्टा गर्दछन् । पुस्तकको नाम भएको कथा (शीर्षक कथा)मा एक किशोरभिन्नका द्वन्द्वहरूलाई सशक्तरूपमा चिन्तित गरिएको छ । आदर्शले अमिनेपको एकलोपनको खोजीलाई व्यवताउँछ जो उसको चलचित्र अभिनेत्री पत्नी रमलादेखि टाढा

रहनुको कारण बन्छ । यो विषयवस्तु उनका धेरै उपन्यासहरूमा दोहोरिएको छ । तर यी दुइ चरित्रहरूको तीव्र वैषम्यलाई यहाँ एक असाधारणरूपले ठोस स्थानमा चित्रण गरिएको छ । तेस्रो कथा सार्थकता लेखकका उपचेतनालाई सक्षमतापूर्वक सम्भार गर्न समर्थ छ । लेखकका मनको गीतात्मकता र यथार्थताको अन्तर्दृढ़ उनका लघु कथाहरूमाभन्दा उनका उपन्यासहरूमा अधिक सशक्त रूपमा अभिव्यक्त भएको छ । यो द्वन्द्वले प्रेमपत्र (१९७२)मा संग्रहित उनका परवर्ती कालका कतिपय कथाहरूमा एक त्रासदीय सन्तुलनमा प्रवेश गर्छ । पुस्तकको नाम भएको कथा (१९६९) एक भापाशास्त्रीवारे छ, जो उसको जीवन र मृत्युमा एकलो देखाइएको छ । उ एकलो मात्र मर्दैन तर उसको परिचय पनि अज्ञान रहन्छ । उसलाई, उसका यूरोपीय संस्मरणहरू, पीर र यन्त्रणाहरूमा देखाइएको छ अनि उसले प्राप्त गरेको विद्वताले यीट्सीय जिज्ञासा : 'प्लेटोको भूतले भन्छ—तब के ? तब के ?' द्वारा साङ्केतिक जीवनको निरर्थकतालाई इङ्गित गर्छ । अनुद्घारणीय (उद्धार गर्न नसकिने/१९६८)ले, एक वयोवृद्ध लेखक र उसको निरासित युवा पाठक बीचको भीड़न्तको जसमा युवा पाठकले वयोवृद्ध लेखकलाई गोली हानेर मार्छ, माध्यमद्वारा स्वच्छन्दतावादी सौन्दर्यको गरिराइका लागि लेखकको जीवनभरको खोजीलाई देखाउँछ । प्रेमिकारा (प्रेमिकाहरू/१९६७)ले लेखकको मृत्युवारे पूर्वधारणालाई प्रतिपादन गर्छ । यो एउटा यस्तो कथा हो जहाँ कथावस्तु छैन । यो, विश्वकला एवं साहित्यका झाँकीहरूले परिपूर्ण एक साहित्यिक कथा हो अनि कथामा निहित तत्त्व हो—एक असहाय कलाकारको स्वच्छन्द मृत्यु इच्छा । भू-स्वर्ग (१९६८) ले विज्ञानको प्रभावशून्यता, ज्ञानको चरम असफलतालाई बताउँछ । आमी, अमिता सन्याल (म, अमिता सन्याल/१९७०) एक यस्तो कथा हो, जसमा सम्भाषण र सम्बादहरूको सट्टा कथावस्तुले प्रधानता लिएको छ । यो कथा एक कविको प्रेम र मृत्यु पनि हो । यी कथाहरूमा प्रेम-मृत्यु-कलाको त्रिकोणले एक आयाम विकास गर्छ अनि कला जीवनका निम्नि सायद अपूर्ण भए तापनि एक उत्तरको रूपमा प्रकट हुन्छ ।

बुद्धदेवका लघुकथाहरूमध्ये विदेशमा निकै चर्चित भएका कथाहरू हुन्—आमरा तीन जन (हामी तीनजना),<sup>१४</sup> सुखेर घर (सुखको घर)<sup>१५</sup> र तुमी केमन आछो (तिमी कस्तो छौ ?)<sup>१६</sup> पहिलो कथा लेखकको पुराना पल्टन, ढाकाको बाल्यकालको पृष्ठभूमिमा लेखिएको छ<sup>१७</sup> पुनः यो प्रेम र मृत्युको तत्त्वहरूलाई गीतात्मक भाषामा बुनिएको एक कथा हो । यहाँ घटनाकोभन्दा वातावरणको वर्णन अझ सबल छ । दोस्रो कथामा कथा वर्णन र नाटकको मिश्रण छ, जो अव्यक्त व्यथामा समाप्त हुन्छ । यस कथामा 'मलाई फर्काऊ ! मलाई फर्काऊ !! म जन्मनै चाहन्नै' नीतशीय स्वरलाई जोड़ दिइएको छ । सपनाहरू नै तन्तुहरू हुन् जसले कथामा निर्वाहित खुबै स्पष्ट यथार्थको गठन गर्छन् । तुमी केमन आछो ? मा

## ५६ बुद्धदेव वसु

कथाकारले एक इन्द्रिय-जनित वातावरण तयार पारेका छन् जहाँ उनको सचेतता प्रेम र कलाको वीचमा अलिङ्गएको छ ।

नानीहरूका लागि लेखिएका बुद्धदेवका धेरै उपन्यास र कथाहरूमा उनले कहिले कहीं अज्ञानता र घटना जिज्ञासाको मिथित संसार रचेका छन् । जब नानीहरू उनको छाया कालो कालो (1942) र भूतेर मतो अद्भूत (भूत जस्तै अचम्भको/1942) पढ़छन् त तिनीहरू मिथित जासूसी कथा साहित्य पढ़नकै निमित्त पढ़दैनन् । तिनीहरू घरेलु जीवनकै वुनियादमा निमित्त भूताहा रहस्यका लागि पढ़न चाहन्छन् । नानीहरूका लागि लेखिएका किस्साहरूमा ‘शान्त, घरका राखन धारन जान्ने वंगाली सचेतनता,<sup>१८</sup> देखिन्छ, उदाहरणका लागि छोटोदेर श्रेष्ठ गल्प (नानीहरूका लागि अति राम्रा कथाहरू/1955) लिन सकिन्छ । यी चरित्रहरू मिगुएल एञ्जल अस्तुरियासद्वारा बर्णित दन्ते-कथाहरूमा जस्तै कुनै अवरोध विनै तिनीहरूका वयस्क सहवर्मीहरूका संसारमा प्रवेश गर्छन् । यी कथाहरूमा पनि सुकुमार भाषाको प्रयोगले, उन्नति गर्ने नानीहरूका सचेतनतामा सहायता गर्छ । यी वाल-पाठकहरूका लागि बुद्धदेवले धेरै संसार प्रसिद्ध कथाहरू पुनः लेखेका छन् । यी, एक औचित्यसित नानीहरूका सर्वाङ्गीण विकासका लागि रूपान्तरण गरिएका हुन्, असले हामीलाई यही तथ्यको स्मरण गराउँछ, बुद्धदेवका लागि कलाका नियम (सिद्धान्त) कथा लेखनको अत्यन्त महत्त्वपूर्ण अङ्ग हो, जसलाई उनले कहिल्यै पनि आपस्तमा मिल्न दिएनन् ।

## ४:

‘‘अन्तःकरणको सभ्यता नै महत्त्वपूर्ण हुन्छ—सभ्यताका अरु सबै प्रकार केवल दोस्रो दर्जाका हुन्’’

—द्विजेन्द्रनाथ ठाकुर

बुद्धदेवलाई एक विधाकै रूपमा नाटकले शुरू शुरुमा आकृष्ट गरेन। उनको मनोवृत्ति मूलतः गीतात्मक छ। कोही भन्न सक्छन्—यो साधारणीकरणले उनलाई निकै विरक्त पारेको हुनसक्छ। यसका लागि उनी आत्मवादको क्षेत्र र नाटक वीचको लोक प्रचलित आकाश-पातालको अन्तरलाई स्वीकार गर्दैनये। ‘सेस्तो मञ्चका लागि राम्रो होइन तरै पनि यो नाटकीय द्रन्द र तनाउदेखि वञ्चित छैन।’<sup>11</sup> उनी भन्छन्। यद्यपि, कोही यो निर्णय गर्न तम्सन्छन्—गीत र नाटक वीचको, कसैको अधिनमा नभएको क्षेत्रमा, उनका महत्त्वाकांक्षी प्रयोगहरू आधिकारिक तौरमा ग्राह्य भए तापनि प्रभावमा कम व्यावहारिक छन्। अनि अझै उनको यही विश्वासमा कसैले उनको नाटकीय प्रतिभाको प्रकृति हेर्नुपर्छ। उनका निमित्त अन्तःकरणको सभ्यताले नै अर्थ राख्छ अनि यो विषयको अन्तर तहमा पाउन सकिन्छ। हृदयको भाषालाई विषयमा रूपान्तर गर्ने उनको प्रचेष्टा कहिले कही मात्र सफल भएको देखिन्छ। यसो भन्न पनि भूल हुनेछ, इसेनले झैं उनले पनि पहिलेका (आफू) कविलाई पछि नाटककारमा परिवर्त्तन गर्ने कोशिश गरे। उनी कवितालाई काखी च्याप्छन् अनि नाटककारलाई कविकै एक विश्वासी सङ्गी बनाउँछन्।

बुद्धदेवको पहिलो एकाङ्की हो, कलेज पढ़दाको समयमा लेखेका—एकटी भेयेर जन्यो (एउटी युवतीका निम्नि/1930)। यसमा लेखकको एउटी छिमेकी युवतीप्रतिको मोह छ, जो यहाँ ‘वस्तुनिष्ठ समीकरण’को प्रत्यक्ष सहायता मार्फत् अभिव्यक्त गरिएको छ। अन्तमा शिवचन्द्र आफ्नी छोरी उसकी प्रेमीसँगै जाने कुरालाई स्वीकार गर्न वाध्य हुन्छ अनि त्यस प्रेमी केटोलाई भन्छ—‘अपूर्वबाबु तपाईंसित हृदय छ। उसित त त्यो पनि छैन।’ यो त्यस समयको नैतिकताका नियमहरूद्वारा विचार गरी लेखिएको एक निलंज प्रेम कथा हो।

यसलाई 'चुम्बनको एउटे दृश्य' हटाएर जगन्नाथ हल आडोटोरियममा मञ्चन गर्न इतिहासकार रमेशचन्द्र मजुमदारद्वारा सिफारिश गरिएको थियो । बुद्धदेवले यो प्रसङ्ग पछि हास्यर अपठ्यारापनको एक मिथित रागसित वर्णन गरे ।<sup>२</sup> बुद्धदेवको पहिलो पुरा-कथात्मक नाटक रावण, उनको ढाकादेखि कलकत्तातर्फ प्रस्थानको पूर्व सन्ध्यामा लेखिएको थियो । यो नाटक कलकत्तामा मञ्चन गर्न पाए उनलाई आर्थिक टेवा मिलेछ भन्ने आशाले लेखिएको थियो ।<sup>३</sup> नाटक साँच्चै नै उत्तर कलकत्ता अवस्थित श्रीरङ्गम रङ्गशालाले मञ्चनका लागि स्वीकार गर्यो,<sup>४</sup> पोस्टर-हरू लगाइए, तर नाटक कहिल्यै खेलिएन । मनोरञ्जन भट्टाचार्य जसले विभेषणको भूमिकामा खेल्नु थियो, एक दिन वताए—नाटकमा प्रयुक्त भाषा अझ धेरै सरल हुनु पर्यो ।<sup>५</sup> सत्य हो, लेखकले नाटकमा प्रयोग गरेका भाषा बोलचालका भाषा नै थियो, पुराण कथाका रूपमा काल्पनिक आडम्बररयुक्त थिएन । खास यही कारण हो, नाटक अन्तमा अस्वीकार गरिएको थियो । सार्वजनिक रङ्गमञ्चका लागि लेखकले तालमेल राख्नु परेको रावण नै पहिलो र आखिरी दृष्टान्त हो । लेखकलाई नाटकको गुरु कापीसम्म फर्काइ दिएन । एक मौलिक नाटकारप्रति हुने सार्वजनिक रङ्गमञ्चको यो मत भिन्नता एकपल्ट रवीन्द्रनाथ स्वयंले पनि अनुभव गरेका थिए अनि 'रावण' नाटकमा बुद्धदेव वसुले पनि यही अनुभव गरे ।

लेखकको अनेक रकम, नाटक र उपन्यासको एक घोल हो जसले उनको मनोरञ्जनात्मक सहित्यवाट लिएको सचेत मोडलाई देखाउँछ । यस नाटकमा भाषा सुन्दर र काव्यात्मक छ । यसको लगतैपछिको अर्को नाटक जलतरङ्ग यस्तै किसिमको प्रचेष्टा हो । यी दुवै नाटक १९३० मा लेखिएका हुन्, तर चारवर्षपछि मात्र प्रकाशित भए । ढिलो प्रकाशित हुनुको कारण लेखकको संकोच या भनौं संशय हो । तर यही आत्म-संशय विस्तारै उनको शक्ति र विशेषता बन्दै जान्छ । उनको अर्को नाट्य कृति मायामालंच जसको चर्चा अध्याय पाँचमा एक उपन्यास-को रूपमा भइसकेको छ, आफैमा एक विशिष्ट नाटक हो । लेखकले, उनले एक यथोचित नाटक लेख्ने पर्छ या पर्दैन भन्ने कुरा तय गर्न एक दशक भन्दा बेसी लगाए अनि त्यस कार्यमा आफनो उद्देश्यको एक दिशा प्राप्त गरे । मायामालञ्च, कालो हवा उपन्यासको नाट्यरूप हो, जहाँ जसै नाटक अघि बढ्छ चरित्रहरू नष्ट हुँदै जान्छन् । नाटकमा जो कुनै कार्य व्यापारको पनि अनुपस्थिति छैन, तैपनि यो कार्य व्यापार सम्बादको प्रयोगवाट उद्भव हुन्छ । बुद्धदेवले यहाँ आफैलाई सम्बादक पण्डित प्रमाणित गर्छन्, मानो उनका चरित्रहरू बोल्नै जन्मेका हुन्, तिनीहरूका मनोदोशाका विशेष अवस्थाहरू र भज्जिमाहरूका माध्यमद्वारा सत्य के हो ? स्पष्ट गर्नलाई नै जन्मेका हुन् । कवि तथा नाटककारले, पछिका दुइ दशकमा आफनो जीवन-शक्ति उनका कविता साथ-साथै बादलेयरको 'विदेशी' रूपान्तरण-

हरूवाट अङ्गीकार गर्छन् । उनको बाबु एण्ड बीबीमा सञ्चरणशील प्रक्रियामा लागे-का लामो समयपछि आधुनिक समयको निरर्थकतावाट भ्रमको एक विलक्षण अंश पाउन सकिन्छ । एक तुक नमिनेको पदले ज्ञैं बाबु एण्ड बीबीले अर्थहीनताको सीमा छुन्छ अनि जीवन भनिने यो अर्थहीनतासित तिनीहरूले के गर्नपर्छ भने जस्ता प्रहेलिकाको सामना गर्न यीट्सीय ढङ्गमा तयार छन् । नाटककारले सतहलाई खल्वल्याउने धृष्टता नगरेको देखिन्छ अनि अझ पनि प्रायः गुप्त रूपमा एक सन्तुष्ट जीवनको औचित्यमा तलका तरिकाले प्रग्न राख्छन् ।

एक घर—यहाँ हरेक थोक हाम्रा मनका वाञ्छानुसार राम्ररी मिलाइएका छन्—जहाँ वसेर हामी पानी परेको हेरिरहेका छाँ । हरेक चीज हाम्रा मनमा नापिएका छन्, सानो, नरम, सौम्य, मीठो । साँझहरूमा म तिम्रो लागि गुन्गुनाउँछ, म नाँच्छु, म तिम्रो वरिपरि घुम्छु । तिमी मेरो थोता, मेरो रोम, भियेना, ऐरिस, म्यूनिक, न्यू-योर्क हुनेछौ—अनि म तिम्रो लागि पूर्णरूपले तयार हुनेछु—तिमी मलाई जस्तो पनि आदेश गर ।

रवीन्द्रनाथको चण्डालिका तपस्वी ओ तरङ्गिनी (1966) एक लौकिक यद्यपि अर्थपूर्ण ढङ्गमा लेखिएको प्रेम कथा हो । यो अटचालिसेर शीतेर जन्मे : १ (अठ-चालिस वर्षको शीतकालका निमित्त : १) कविता प्रादुर्भूत हो, जे अन्धार आलोर अधिकमा अन्तिम तीन लहरले एक विलक्षण विम्ब प्रस्तुत गर्छ :

‘बज्रांग भूतहरूका लाम ज्ञैं देखिन्छन्, चढाहन्/अतीत र भविष्य दुइ किनार-हरूमा : मजदूर, वर्तमान युग, एक पूल निर्माण गर्छ/यसको अगाध धुसेमा तपस्वी र तरुणी माछावाली क्रीडा गर्छन् ।’ यो कामुक प्रतिसङ्घरूपले एक प्रजनित संस्कारको परिणाम दिन्छ । अनिकालको पृष्ठभूमि, ग्रामीण महिला, केटैले भिक्षु र एक अत्याधुनिक वेश्या वीचको प्रथम देखा देखको अभूतपूर्व क्षण, यी सबै इलियटको ‘मर्डर इन द क्याथेड्रल’को ढाँचामा लेखकको कल्पनाले समाहृत गरेको थियो ।’ विषयवस्तुको दृष्टिले भन्नु हो भने—अर्को सशक्त प्रभाव क्राउलिडको द मिस्टिक रोज हो, जसले ‘यौन र अध्यात्म वीचको प्रतिवन्ध’को सीमाहरूलाई तोडिछ । यो एउटा यस्तो नाटक हो जहाँ बुद्धदेव काव्यात्मक नाटकको सिद्धान्तहरूलाई खुल्स्त रूपमा संवरण गर्दछन् । काव्यात्मक नाटकमा वाह्य यथार्थले विस्तारै तर निश्चित रूपमा अभ्यान्तरिक यथार्थलाई वाटो दिन्छ । बुद्धदेव क्षणभरका लागि यथार्थदेखि सङ्कुचित हुँदैनन्, केवल दुइ-स्पष्ट भागहरूमा यथार्थलाई विभाजित गर्छन् । जीवनका अज्ञानताहरूमा फँसे तथाकथित सिद्ध चरित्रहरूको विषयवस्तु नै बुद्धदेवको एक प्रिय विषयवस्तु हो ।

1968 मा वङ्गालका कविताद्वारा नाटकमाथि आक्रमण भएको थियो अनि

बुद्धदेव यस प्रवृत्तिका एक स्वेच्छिक लेखक थिए। उनको कलकत्तार इक्लेट्रो औ सत्यसन्धा (कलकत्ताको इक्लेट्रो अनि सत्य खोजकर्ता) गद्य र पद्य वीचको अन्तरलाई कमित गराउने एक प्रचेप्टा हो। यहाँ प्रस्तुत नाटकहरूमा, पाठ्य नाटकको सूर छ। बुद्धदेव जुङ्गको 'सामूहिक अवचेतन'को धारणातर्फ फर्कन्छन्, जो आकस्मत विस्फोटक रूपमा आफ्नो वहरङ्गी बाल्यकालको सरलतामा ज्ञान प्रकाशन कार्यको रहस्यमय ढाँचाको अनीठोपनमा लौटन्छन्।

प्रथम पार्थ (1969) मा कवि-नाटककारले एक व्यक्तिको निर्सामाजिक सिद्धान्तमा आफ्नो आस्था दोहोर्याउँछन्। यहाँ कर्णले द्रौपदी सित आत्म-स्वीकृति गर्छन् :

आदर्शतम विषय स्वार्थको बलजपतीरहित हुन्छ पवित्रतम प्रयास सामर्थ्यहरू हराउन वाध्य हुन्छन् आज पाण्डवहरू कौरवहरू झैं विजयेच्छाले लम्पट छन् उनीहरू उच्चाभिलाषाहरू र पूर्वसूचनाहरूले व्याकुल छन् पाञ्चाली तिमी पनि त्यस्तै छौ।

म मात्र हुँ, जो वाञ्छा र भयदेखि मुक्त छु, म मात्र हुँ, जसको तत्परता निर्देपित छ। कृपया बुझ, म दूर्योधनको माध्यम होइन मेरा कोही मित्र छैनन् न त म कसैलाई मेरा शत्रु ठान्छु—म स्वतन्त्र छु, एकलो!<sup>8</sup>

पुर्नमिलन मा यो एकलोपनको निर्यकता अझ व्यापक देखिन्छ—

म निरर्थकसँगः गाणितिक अथवा भनौं अस्थायी निरर्थकसित खेल्न सक्छु। (आफ्नो नाडी घडी हैर्द) अहिले मध्याह्नपछि साडे एक भएको छ। अहिले लण्डनमा कति बज्यो होला? मास्कोमा? न्यूयोर्कमा? टिम्ब्वाकटुमा? भेनेतउयुएलामा? टोकियोमा आज छ या भोलि? होनोलुलुमा हिजो छ या आज? (गोजीवाट एउटा नोटबुक र एउटा वेन्सिल निकाल्छ) यी रहस्यहरू केलाओं। समयलाई चिप्लन दिअौं।<sup>9</sup>

अनामी अङ्गना (वेनामी महिला/1970)ले तपस्वी ओ तरञ्जिनीको संसार दोहोर्याउँछ अनि लेखकको दृष्टिकोण पर्दाफास गर्छ। सत्यवती, आफ्नो एकालाप मार्फत उनको अवर्ण नियतिबारे बोल्दै :

भिक्षुले कसैको चित्राङ्कन गर्न सिकाए  
नदी धमलियो, क्षितिज पनि  
केवल एउटा नौका वहन्छ  
यसरी भिक्षु र माछावाली एक भए।

धर्म र अधर्म बीचको सीमा रेखा धमिलिएको छ । सत्यवती मुस्काउँछे अनि भन्द्ये :

चन्दन-लेपको उच्चिष्ठ पवित्र छ  
ऋषिको स्पर्श पनि पवित्र छ, दागमुक्त  
कसले अस्वीकार गर्छ जब इच्छुक सदाचारी छ ?<sup>10</sup>

संक्रान्ति (1970) रवीन्द्रनाथको गान्धारीर आवेदनको एक नयाँ रूप हो, जसमा धृतराष्ट्रका भनाइहरू मार्फत् अस्तित्वको असङ्गति अभिव्यक्त गरिएको छ :

जहाँ सुकै जाऊ तिमी, जङ्गलमा, अन्य एकान्तस्थलहरूमा  
त्यहाँ जन्म छ, जीवन, जीवनको व्यवस्था  
नानीहरू पनि पापमुक्त छैनन्, गान्धारी ।  
स्तनपान छुट्याएदेखि नै संदूषण शुरू हुन्छ  
बढ्छ, भातले पोषित हुन्छ  
पाप प्रबल हुन्छ हरेक कर्म र धर्ममा  
भिन्नता छैन द्यौर्योधन र युधिष्ठिरमा ।<sup>11</sup>

नाटककार ब्राउनिङ्को 'नाटकीय सम्भाषणहरू'मा प्रयुक्त रूप प्रयोग गर्दैन्, जो शेक्सपीयरीय स्वगत कथनहरूवाट लिएर आधुनिक काव्यात्मक नाटकको जग बसाएको थियो । रवीन्द्रनाथले यो रूप उनका काव्यात्मक नाटिकाहरू जस्तै गान्धारीर आवेदन, कर्ण कुन्ती सम्बाद र नरकवासमा खुबै सशक्त ढङ्गमा प्रयोग गरे । बुद्धदेवले यस प्रकारको नाट्य लेखनमा जे योगदान गरे त्यो किसिमको बोली-चाली, भाषा मुहावरा आजभोलि लेखिदै गरेका गद्य कवितावाट अपेक्षा गरिन्छ । उनले यो शैली उनका दुइ नाट्य रूपान्तरण प्रायश्चित (यीदूसको पर्गटोरीमा आधारित) अनि इष्वकाङ्क्ष सेन्निन (एक नोह नाटकमा आधारित)मा विस्तार गरेका छन् ।<sup>12</sup> यी सबै काव्यात्मक नाटकका विविध रूप हुन् जहाँ सम्बादले पहिले कार्य व्यापारसँग सँगै काम गरे तापनि पछि कार्य व्यापारदेखि आफैलाई सावधानी-पूर्वक फुट्काउँछ ।

जे हुँदूँछ त्यो हो—प्रतीकहरूको सक्षम प्रयोग भए तापनि होयस्पैयल रेडियो नाटकको गुण धरैभन्दा धेरै मुखरित हुँदूँछ । उनको सबैभन्दा सिद्ध, मञ्चमा पनि सफल भएको एकाङ्की हो—पाता झरे जाय<sup>13</sup>(पातहरू झार्दैन्) । तलको सम्बादले एकाङ्कीको अन्तमा रेडियो नाटकले झै कार्य व्यापारका लागि सम्बादहरू प्रतिपूर्ति गर्छ :

पत्नी : रूखमा पातहरू ।  
 पति : पातहरू ज्ञाठन् ।  
 पत्नी : गाईहरूको व्वाँ...व्वाँ ।  
 पति : कुकुरहरूको भौ...भौ झुकाइ ।  
 पत्नी : कहिले कहीं पाइलाहरूको आवाज ।  
 पति : कहिले कहीं टेलिफोनको घण्टी वजाइ ।  
 पत्नी : रेडियोको आवाज कहिले ।  
 पति : एकदमै सन्नटा कहिले ।  
 पत्नी : कहीं पनि कोही नभए जस्तो लाग्छ ।  
 पति : पदध्वनि छैन ।  
 पत्नी : हावामा सर्सरता छैन ।  
 पति : हजारीवागमा विहानहरूको गन्ध छैन ।  
 पत्नी : छातीहरूमा नानीहरूको गन्ध छैन ।  
 पति : महिजाममा पोखरीको गन्ध छैन ।  
 पत्नी : रानीगञ्जमा धाँसको गन्ध छैन ।  
 पति : लाग्छ हामी कहिले वाँचिनौं ।  
 पत्नी : हामी वाँचेका छौं ।<sup>14</sup>

बृद्ध दम्पति बीच शब्दहरूको जाल बुनाइबाट उत्पन्न अनौठो संसारले हामी-लाई गाँएत आइको ढूउमे (सपनाहरू)को सम्झना गराउँछ । दुवै नाटकमा स्टिकोमाइयियाको भिन्नतासित, यस्तै सम्बाद स्थितिहरूले कुनै वस्तुको अग्रसारण-मा आक्रमक हतार गर्छ, जो रहस्यमय छ, चरित्रहरूले एक किसिमका भाषाद्वारा वाह्य प्रतिफलात्मक न्यायको अवधारणालाई हटाउँछन्, जसले वाह्य संसारको अलिकति पनि सहायता नलिईकन आफ्नै मानव नियतिको प्रतिरूप खुलस्त गरिदिन्छ ।

एक नाटककारका रूपमा बुद्धदेवले एक अतिमक यात्रामा लाग्ने मनसुवा बढ़ाउने योग्यता दर्शाएका छन् । तर उनी रहस्यात्मक कार्य आरम्भ गर्न धेरै टाडो जाँदैनन् । उनले शारीरिक कमजोरी र मानसिक अन्तर्दृष्टिलाई एउटै रूपमा देखाएका छन् । मानव प्राणीहरूका विपर्ययहरूको सन्निकर्षको एक वाक्चित्र प्रस्तुत गर्न आफ्नै तरिका खोजनलाई मात्र उनी शुरूमा डग्मगाउँछन् । उनी बङ्गला रङ्गमञ्चमा सामान्य रूपले पाइने, उग्र संक्षोभका कर्तृतहरू या रुदीहरू र आडम्बरग्रस्त अन्य नाटकीय उपकरणहरूलाई त्याग गर्दैन् । उनी 'स्वयंसँग कुराकानी गरिरहेका विका आवाज' लाई 'श्रोता—दर्शकलाई सम्बोधन गरिरहेका कविको आवाज'मा परिणत गर्न सफल छन् ।<sup>15</sup> यदि उनी आफ्नो मानसिक स्थितिदेखिवा हिरका चरित्रहरू सृजना गर्नंमा योभन्दा बाहिर जान इच्छुक नभएका भए,

यसले यही मात्र बुझाउँछ, बुद्धदेव अन्तिमकालसम्मै मूलतः एक कविमात्र रहने थिए। औपदेशिक-व्यञ्जनात्मक ढङ्गमा लेखिएका उनका अन्तिम एकाङ्कीहरूमध्ये एक चरम चिकित्सा<sup>16</sup> मा बुद्धदेवले एक कविका रूपमा आफ्नो सिद्धान्तलाई दोहराया ए जसको वृत्ति वाह्य संसारको नियामक मूल्यहरूदेवि मुक्त, ‘कवितात्मक चरित्र’ को भित्री क्षेत्रदेखि सृजन कार्यमा अनुवन्धित छ। बुद्धदेवले आफ्नो जीवन-भरि नै सिद्धान्त साथै सृजनात्मक कार्यमा, सौन्दर्यात्मक मूल्यहरूप्रति यो निष्ठा देखाए।

## सन्दर्भ-सूची

### एक

1. रवीन्द्रनाथ ठाकुर—एक कविको रूपचित्र 2
2. अचिनत्यकुमार सेनगुप्त ‘कल्लोलयुग’, 1950, 194-200 हेर्नहोस् ‘बुद्धदेव बसुर रचना संग्रह’, (बुद्धदेव वसुका रचना संग्रह), 1, 674-681
3. सुवीर रायचौधरी, ‘आधुनिकता बनाम रुचिविकारः बुद्धदेव बसु ओ शनि-बारेर चिट्ठी, हिनायन, अक्टोबर, 1974, 37-38
4. आलोचकहरूका प्रतिक्रियाहरूका निम्नि हेर्नहोस्, ज्योतिर्मय दत्तको ‘बुद्धदेव बसुर विचार’ (बुद्धदेव वसुको विचार), कलकत्ता, जनवरी, 1971, 59-64
5. ‘कविता’, सुधीन्द्रनाथ स्मृति अंक 25/1-2, 76
6. यस पुस्तकका लेखकलाई लेखेका पत्र, मिति कलकत्ता, 4 अक्टोबर, 1960
7. बुद्धदेव बसु, सुधीन्द्रनाथ दत्त झीं, स्टेट्सम्यान, पछि कतिपय अन्य समाचार-पत्र/पत्रिकाहरूसँग सम्बन्धित यिए अनि पर्याप्त मात्रामा सृजनात्मक स्वतन्त्र पत्रकारिता गरे जसले उनको आफ्नो समय र समाजप्रतिको सक्रिय चासो-बारे बताउँदछ ।
8. लोथार लुत्जसितको एक भेटवार्तामा बुद्धदेवले भेद खोले ‘म समझन्छु, म एकान्तवासी लेखकहरूका खालमा पर्दछु’ ‘जहाँसम्म मेरा कृतिहरूको प्रश्न छ, मलाई कहिले कहीं एक ‘हात्तीदन्ते बुर्जा’ का कवि भनी आरोप लगाइन्छ अनि म लिजित छुइन्नै । मलाई साँच्चै थाह छैन हात्तीदन्ते बुर्जा भनेको के हो ?’
9. स्वनिर्बाचित (कवि आफैले छानेका), सम्पादित : सन्तानुदास अनि रुद्रेन्द्र सरकार, 1970, 34-35

## दुइ

1. यसकारण उनी 'स्वीनवर्नका परम भक्त बने' (लोथार लुन्जसितको भेटवार्ता) पाद टिप्पणीको चिह्न छोड़िएको छ, पृ. 9, लहर 30
2. 'कविता ओ आमार जीवन'—आत्मजीवनिर भग्नांश (कविता र मेरो जीवन —एक आत्मकथात्मक भग्नांश) : कवितार शत्रु ओ मित्र (कविताका शत्रु अनि मित्र), 47-48। 'कवि ओ कविता'—आत्मजीवनिर भग्नांश शीर्षक-मा 'देश' मा प्रथम प्रकाशित साहित्यिक परिशिष्टांक, 1972, पृ. 203-208
3. उही, पृ. 48
4. अनुवाद : बुद्धदेव बसु। बंगला कविताहरूको संग्रह, सम्पादित : बुद्धदेव बसु, कलकत्ता, 1971, पृ. 141
5. कवितार शत्रु ओ मित्र, पृ. 49
6. हरियो अनि सुनौलो, हुमायूँ कबीरद्वारा सम्पादित, अनुवाद : बुद्धदेव बसु।
7. बंगला साहित्य संकलन, अनुवाद : बुद्धदेव बसु।
8. अलोकरञ्जन दासगुप्त, द मेकिङ अफ अ पोथम—दि इण्डियन पोइण्ट अफ डिपारचर : साउथ एशियन डाइजेष्ट अफ रिजीओनल राइटिङ्स, दक्षिण एशिया संस्थान, हिडलवर्ग विश्वविद्यालय, 1973, पृ. 2-5
9. उही, पृ. 4
10. एन एन्थोलजी अफ बैंगाली राइटिङ्स, अनुवाद : बुद्धदेव बसु, पृ. 143
11. कविता, अन्तर्राष्ट्रिय अंक 1960, अनुवाद : बुद्धदेव बसु, पृ. 87-88
12. उही, पृ. 88, अनु. : बुद्धदेव बसु
13. हेर्नुहोस्—रञ्जीत सेनको 'विवर्तनेर कवि बुद्धदेव बसु' : हिनायन, 1974, पृ. 9
14. कलकत्ता, जून 1970, पृ. 63
15. अनु. ज्योतिर्मय दत्त : एन एन्थोलजी अफ बैंगाली राइटिङ्स, पृ. 145
16. हेर्नुहोस्—'बंगला कविता ओ बादलेयर' मा मानवेन्द्र बन्धोपाध्यायको विश्लेषण अनि 'अ टेष्टेटिभ क्रोनोलजिकल चेकलिष्ट अफ आर्टिकल्स अन एण्ड ट्रान्सलेशन फ्रम बादलेयर डन इन बैंगाल' सम्बन्धी नरेश गुहको टिप्पणी, जादवपूर जर्नल अफ कम्परेटिभ लिटरेचर, बादलेयर अंक, 1967, पृ. 41-45/60-61
17. उही, पृ. 46-47
18. हेर्नुहोस्—ज्योतिर्मय दत्त, मानवेन्द्र बन्धोपाध्याय, सुवीर रायचौधरी, अमिय देव, सुधाशील बसु र कविता सिन्हासितको साक्षात्कारमा बुद्धदेव

## 66 बुद्धदेव वसु

- बसुको प्रारम्भिक टिप्पणीहरू : दैनिक कविता, 1968
19. ज्योतिर्मय दत्त, अनोट अन मोडन बैंगाली पोयटी : कविता, जनवरी, 1960, पृ. 145, उद्धरणका शब्दहरू सामान्यरूपले परिवर्तन गरिएका छन् ।
  20. हेर्नुहोस्—बुद्धदेव वसुको आमार यौवन, 1976, पृ. 106
  21. हेर्नुहोस्—बुद्धदेव वसुको साहित्य चर्चा, 1368 वं. सं. 45
  22. आनन्द मेला, पूजा अंक, 1972, पृ. 47
  23. जीवनीनन्द दास, कवितार कथा, 1369 वं. सं. 32

## तीन

1. बुद्धदेव वसु, साहित्य चर्चा, 1368 वं. सं./पृ. 131
2. लाथोर लुत्जसितको कुराकानी गर्दको समयमा यस सम्बन्धमा बुद्धदेवका टिप्पणीहरू
3. (क) हेर्नुहोस्—बुद्धदेव वसुको एन एकर अफ ग्रीन ग्रास—अ रिभिऊ अफ मोडन बैंगाली लिटरेचर, 1948, पृ. 1  
 (ख) बुद्धदेव वसु, टेगोर—पोट्रेट अफ अ पोयट, 1962, पृ. 21
4. एन एकर अफ ग्रीन ग्रास, पृ. 35
5. सम्पादकको टिप्पणी, कविता, 1960, पृ. 147-48
6. हेर्नुहोस्—एस. दासगुप्तको प्रीतिश नन्दी, 1976, पृ. 19
7. सम्पादकको टिप्पणी, कविता, पृ. 148
8. साउथ एशिया संस्थान, हाइडलवर्गमा जून-जुलाई, 1976मा आयोजित सेमिनारमा प्रतिष्ठित आलोचकहरूले यस सम्बन्धमा एस. एच. वात्स्यायन-का विचारहरूको प्रशंसा गरे ।
9. हेर्नुहोस्—माइकल, साहित्य चर्चा, पृ. 17-32
10. रवीन्द्र रचनावली 8, विश्वसाहित्य, पृ. 387
11. सुधीन्द्रनाथ दत्त, रवीन्द्र प्रतिभार उपक्रमणिका (रवीन्द्रनाथको प्रतिभाको प्रारम्भ) : कूले ओ काल-पुरुष, 1364 वं. सं., पृ. 5/7
12. विष्णु दे, साहित्येर भविष्यत (साहित्यको भविष्य), 1969, पृ. 87
13. 'रवीन्द्रनाथ ओ उत्तरसाधक' (रवीन्द्रनाथ अनि उनका उत्तराधिकारी), साहित्य चर्चा, पृ. 109
14. कूले ओ कालपुरुष, पृ. 4

15. साहित्य चर्चा, पृ. 127
16. समालोचनार परिभाषा (साहित्यिक समालोचनाको पारिभाषिक शब्द), कविता, 1355 वं. सं., पृ. 42-61
17. 'भर्साटीलिटी': कविता, जनवरी 1959, पृ. 209, अनु. बुद्धदेव बसु  
 लाथोर लुत्जसितको वातचितको समयमा प्रकट गरिएका बुद्धदेवका टिप्पणी यस सम्बन्धमा सान्दर्भिक छ : 'यो एक यस्तो काम हो, जस्तो पहिले मैले कहिलै गरेको थिइनँ, भेरो जीवनभरि नै मैले पाद-टिप्पणीहरू दिन चाहिनँ, तर यस पुस्तकमा मैले अनगिन्ति पाद-टिप्पणीहरू राखेको छु, जो मेरा इच्छा विरुद्ध छैन, तर यसकारण कि म एक यस्तो क्षेत्रमा प्रवेश गरिहे-छु जो मेरो निम्नि अपेक्षाकृत नयाँ छ। म हर पाइलामा निश्चित हुन चाहन्थे कि म कम-से-कम तथ्यात्मक रूपमा गलत न हुँ अनि म पाठकहरू-लाई मेरा तथ्यहरू सही छन् कि छैनन् भनी जाँच गराउन चाहन्थे, यसरी यदि मैले गल्ती गरेका भए उनीहरू मलाई वताइदिन सक्छन्। यसले मलाई महाकाव्यको मात्र होइन तर पुराणहरू, सबै किसिमका क्षेत्रहरूमा डोर्यायो। यसर्थ, यी समग्र रूपमा मेरा लागि भारतीय दर्शनमा एक नयाँ संसार हो। मेरो आशय हो यसको गहिराइ, यसको गहिरोभन्दा गहिरो गहिराई होइन, तर यसका साथ साथै म यी सबै अनुकूल अनि प्रेरक पाउँदछु, यसले मलाई वाँच्न सहायता गर्छ।'

## चार

1. हेर्नुहोस्—आमार योवन, पृ. 47, चाल्स ल्याम्बप्रति लेखकको शैक्षिक लगाउ।
2. एन एकर अफ ग्रीन ग्रास, पृ. 21
3. उपन्यास साङ्गाको गद्य साधुभाषामा थियो।
4. फाँज तमलर, (बोलतेरा/गद्य कसरी बन्छ ?), सुहर्कचाम्प टेक्स्ट 12, पृ. 27-51
5. बुद्धदेव बसु, उत्तरतीरीस (तीस वर्षपछि), द्वितीय संस्करण, 1952
6. इण्डियन इन्सटिट्यूट अफ एड्भान्स स्टडी, शिमलामा 1967 मा आयोजित 'आधुनिक तथा समकालीन भारतीय साहित्य' शीर्षक सेमिनारमा अभिव्यक्त विचार।
7. दैनिक कविता, 1968

8. रुढ़ीवादी भाषाविद्हरूलाई उक्साउनका निम्ति प्रमथ चौधरीले आपनो सानेटपंचषठ (पचास सैनेट)मा यो काम गरे ।
9. उपरोलेखित शिमला सेमिनारमा 'भाषा विज्ञानका चलती प्रवृत्ति' माथि पोखिएको विचारले यसलाई प्रकाश पार्छ ।
10. एकटी खोला चिट्ठी (एउटा खुल्ला चिट्ठी/1971) : कवितार शब्दु ओ मित्र, पृ. 5
11. ढाका विश्वविद्यालय, 1928 : आनन्द वाजार पत्रिका, स्वर्ण जयन्ती वर्ष अंक, 1972, पृ. 36

पूर्व पृष्ठहरूमा वताइएको भेटवार्तामा लाथोर लुत्तलाई बुद्धदेवले भने—'म मेरा वाक्यहरूमा एक निश्चित लय कायम गर्ने कोशिष गर्छु । अर्को शब्दमा, म सोंच्छु, मैले मेरा गद्य रचनाहरूमा, विविध लयमा, कविताका तत्त्वहरूलाई शिष्ट तरिकाले प्रयोग गर्ने चेष्टा गरेको छु—असाध्यै लामा र जटिल वाक्यहरू लेख्दछ भनी बंगालका कतिपय साहित्यिक वर्गद्वारा म आरोपित छु । म सचेत रहरै जानी वुझीकन यसो गर्दछु, किनभने मैले अनुभव गरेको छु, मेरो मातृभाषाको गद्यमा लामा वाक्यहरूको अभाव छ, प्रायः वाक्यहरू छोटा-छोटा हुन्छन् । म पद्यका लहरहरू झैं वाक्यहरू प्रयोग गर्न मन पराउँछु—तिनीहरू छोटा या लामा वताउँदै तिनीहरू बंग्याउँदै या नबंग्याई, कोष्ठकीय उप-वाक्यपरू जोड़दै । पाठकहरूले केही अपठ्यारा वोध गर्न सक्छन्, तर यसले निश्चित ठोसपन प्रदान गर्छ । म विश्वास गर्दछु—गद्यमा ठोसपन हुनुपर्छ जो असल पद्य हुँदै किनभने पद्यमा छन्द नियमको कडापन हुन्छ ।'

### प्रतीकहरू अनि संक्षेप शब्दहरू


<	=उत्पन्न भएर आएको
/	=विभिन्न शब्द मूलसहित अलग शब्द
इ	=इंग्लिस (अंग्रेजी)
एफ	=फेच्च (फांसीसी)
एल	=ल्याटिन
एम	=मिडल (मध्यकालीन)
ओ	=ओल्ड (पुरानो)
पी ए	=फारसी-अरवी
एस एच	=शेक्सपीयर
आइ	=इटालीय

## पाँच

1. 1941-43 वीच लेखिएको, 1943मा छापिएको ।
2. पहिलेको कविता ज्ञै, दमयन्ती द्रौपदी साड़ी ओ अन्यान्य कविता, 1963, पृ. 129-146
3. साड़ा : बुद्धदेव बसुर रचना-संग्रह, सं. सुवीर रायचौधरी तथा अमिय देव, 1, 1975, पृ. 163
4. उही, पृ. 259
5. श्रीकुमार वन्धोपाध्याय, बंग साहित्ये उपन्यासेर धारा, 1380 वं. सं., पृ. 456
6. बुद्धदेव बसुर रचना-संग्रह, 2, पृ. 151
7. अलोकरञ्जन दासगुप्त, रेस्पोन्स टु मोर्डनज्म : ट्रांजाकसन अफ दि इण्डियन इन्सटिट्यूट अफ एडभान्स स्टडी, 1968, पृ. 6
8. दि एडभेचर्स अफ गुरुदेव, 1976, श्रीप्रसाद नैपलद्वारा हालैमा लेखिएका कथाहरू, जसले, भिन्दै विषयमा भए तापनि प्रायः एकै जस्तो तरिकाले मठ धर्मको हठी स्वराधात देखाउँछ ।
9. बंग साहित्ये उपन्यासेर धारा, पृ. 464
10. आफ्नो दोस्रो संगिनी गीता र उनकी पति विमलेन्दुलाई लेखिएको मौलिनाथ को पत्र, 165-72
11. हेर्न्होस् रूसोमाथि उनको टिप्पणी : एकटी खोला चिट्ठी. कवितार शत्रु ओ मित्र, पृ. 27-28
12. लाथोर लुत्जसित कुराकानी, जो पूर्व उल्लेखित छ ।
13. अलोकरञ्जन दासगुप्त इण्डियन लिटरेचर सिन्स इण्डिपेण्डेन्स, पृ. 12-13
14. श्रीकुमार वन्धोपाध्याय उनको विश्लेषणमा कथा पुरानै ढाँचाको पाउँछन्, पृ. 463
15. 'पंचास बछरेर प्रेमेर गल्प'मा संकलित, सम्पादित : सुवीर रायचौधरी, कलकत्ता, 1959 । डब्ल्यू. ए. ओएली अनि जोसेफ काल्मरका अंग्रेजी र जर्मन अनुवादहरूले हलचल मच्चाई दियो ।
16. 1956/57; 1967/68 । मूल बंगलावाट असीत दत्त र म्यानफेड फेल्ड-सिएपरले सोझै जर्मन भाषामा गरेका (बंगला कथाहरू) सर्वोत्कृष्ट अनुवाद-हरू हुन् । 1971, पृ. 76-96
17. बुद्धदेव बसु : आमार छेलेबेला, 1973, पृ. 93
18. बुद्धदेव बसु : साहित्य चर्चा, पृ. 63

छः

1. साहित्य चर्चा, पृ. 128
2. आमार यौवन, पृ. 79
3. उही, पृ. 80-82
4. 'रचनारत आधुनिक कविहरू' सम्बन्धी एक भेटवार्तामा अभिव्यक्त बुद्धदेव-  
का टिप्पणीहरू, जादवपूर विश्वविद्यालय, 26/27 अप्रैल 1968, कविता  
ओ कवि-कथा, पृ. 25
5. आमार यौवन, पृ. 81
6. देश, पूजा अंक, 1360 वं. सं. (पृ. 110)मा प्रथम प्रकाशित।
7. कवितार शत्रु ओ मित्र, पृ. 67-68
8. प्रथम पार्थ, पृ. 129
9. 1376 वं. सं., पृ. 56
10. 32-33
11. 70-72
12. पुस्तक रूपमा प्रकाशित 1973
13. एक लामो समयसम्म शौभनिक द्वारा प्रस्तुत। भाष्कर मित्रको पाश्व संगीत  
सहयोगमा भाषाको सांगीतिक गुण दर्शाएको थियो।
14. अनु. बुद्धदेव वसु : एन्डोलजी अफ बैंगाली राइटिङ्स, पृ. 95
15. टि. एस. इलियट : श्री भोइसेस अफ पोयट्री, 1953
16. 1968 मा लेखिएको, 1974 मा संशोधित : कवितार शत्रु ओ मित्र,  
पृ. 71-95



## तिथि-ऋग्म

कोष्ठकहरूया लेखिएका वर्षहरूले रचनाकाल संकेत गर्दछन्

संक्षिप्त रूप : संक = संकलन, आ = आलोचना, ना = नाटक, नि = निबन्ध,  
 व = वाल-वालिका, उ = उपन्यास, क = कविता, सं =  
 संस्मरण, लक = लघुकथा, या = यात्रा वृत्तात्त, अनु =  
 अनुवाद ।

1908 : 30 नोभेम्बर : बुद्धदेव वसु, भूदेवचन्द्र वसु र माता विनयकुमारी (सिन्हा) का पुत्र कोमिल्ला (हाल बंगलादेशमा) जन्मेका थिए । प्रारम्भिक शिक्षा मैतालु बाजे चिन्तहरण सिन्हाद्वारा—विनयकुमारी-का स्थानमा बज्यु स्वर्णलतालाई नै आमा भन्न लागे । उनकी खास आमा उनलाई जन्मदिएपछि केही समयपछि स्वर्गे भएकी थिइन् । नोआखालीतर्फ बसाई सरे जहाँ उनले आफ्नो ज्ञान आएको थाह पाए ।

1914 : ‘मलाई प्रथम विषवयुद्ध एकदमै राम्ररी याद छ ।’

1917 : उनको बाल्यकालमा, नोआखाली बंगलोमा लेखकले प्रथम कविता अंग्रेजीमा रचे : ‘अदिऊ, अदिऊ, डेलोनी हाउस डियर’/‘बी लिभ यू विकज द सी इज नियर’/‘एण्ड द सी विल स्वालो यू’ ‘बी फियर’/‘अदिऊ, अदिऊ, इत्यादि—गुन्गुनाउँदै रामायणको छन्दबद्ध रूप तयार पार्छन् ।

1923 : उनको पहिलो बंगला कविता तोषिनी मा प्रकाशित गर्छन् ।

कल्लोल : साहित्यिक पत्रिका साथै आघुनिकता-पन्थी आन्दोलन ।

1926 : साहित्यिक पत्रिका काली- कलम : ‘कल्लोल कै एक अंश’

1927 : जुलाई : प्रगति, सम्पा. बुद्धदेव वसु र अजीत दत्त ।

बुद्धदेव ढाका विश्वविद्यालयमा अंग्रेजी अनर्स विषय लिएर भनी हुन्छन् । उनको विवादस्पद रजनी होलो उताला, कल्लोल 4/2 मा प्रकाशित ।

- 1928 : क मर्मवाणी, 8 + 96 [1923]।  
 ढाका कलेजियट स्कूलवाट स्कूले शिक्षा पूरा गछन् अनि इण्टरमिडिएट  
 कालेज, ढाकामा भर्ता हुन्छन्।
- 1930 : क्रिसमस : पहिलो निर्णयात्मक यात्रा-कलकत्ता।  
 उ साड़ा (प्रतिक्रिया) 8 + 221 [1928-29] अभिनय, अभिनय  
 नय ओ अन्यान्य गल्प, 12 + 262 [1334-36 वं सं]; क बंदीर  
 बन्दना 8 + 58 [1926-29]; ल क रेखाचित्र 8 + 160 [1928-  
 29]; उ अकर्मण्य [1929]।
- 1931 : पत्रिका परिचय (आलोचनात्मक अर्थात् सृजनात्मक, परिचय ले  
 अहिलेसम्म अतुलनीय, पुस्तक समीक्षामा एक उल्लेखनीय उच्च स्तर  
 स्थापित गरेको छ, एन एकर अफ ग्रीन ग्रास, 70) आरम्भ।
- 1932 : उ एरां आर ओरा एवं आरो अनेक [1930 + 1931] जसका लागि  
 लेखकमाथि मुद्दा लगाइएको थियो, दिसम्बर 1932 र जनवरी  
 1933 मा। उ मन देया नेया 6 + 154; उ यवनिका पतन [1931];  
 उ रोडोडेण्ड्रन गुच्छा 4 + 163; क एकटी कथा, 16 [1930-31]।
- 1933 : उ सानन्द 6 + 103 [1932]; तक रंगीन काँच [1929-31]; क  
 पृथ्वीर पथे 4 + 48 [1926-28]; अदृश्य शत्रु 6 + 184 [1932-  
 33]; उ आमार बन्धु 6 + 105 [1932]; उ हैविजयी बीर  
 4 + 222; उ धूसर गोधुलि उ ना अनेकरकम 162 [1930]; उ  
 असूर्यपश्या 4 + 160, ल क धूम पाडानी [1937-32], उ एलोमेलो  
 4 + 72 [1933]; जल तरंग 1930]।
- 1934 : एक ख्यातिप्राप्त गायिका एवं लेखिका प्रतिभा बसु (सोम) संग  
 विवाह। ल क श्रीमती गुप्त 8 + 141 [1933]; उ सूर्यमुखी  
 8 + 164; उ एकदा तुमी प्रिये 4 + 141 [1933]; ल क प्रेमेर  
 विचित्र गति [1933-34]; ल क श्वेतपत्र 4 + 129 [1933-34];  
 उ विसर्पिल : सह-लेखक अचिन्त्यकुमार सेनगुप्त र प्रेमेन्द्र मित्र,  
 4 + 200; बनश्ची : सह-लेखक अचिन्त्यकुमार सेनगुप्त र प्रेमेन्द्र मित्र,  
 उ रूपाली पाली 6 + 109; उ लालमेघ; उ परस्पर 8 + 218  
 [1932-34]; ल क असामान्य मे 6 + 110 [1933-34]।  
 रिपन कलेजमा अंग्रेजी प्राध्यापकका रूपमा कार्य आरम्भ गछन्।
- 1935 : 1 अबटोवर : प्रथम पुत्री मिनाक्षीको जन्म—यसै दिन कविता (बंगला  
 कविता प्रधान त्रैमासिक, आश्विन 1342 वं सं, संस्थापक सम्पादक  
 बुद्धदेव बसु) को प्रथम अंक प्रकाशित।  
 उ बाड़ी बदल [1936]; ल क घरेते भ्रमर एलो 8 + 107 [1933-  
 34]; उ बासार घर 4 + 228; नि हठात आलोर झल्कानी 6 + 164

- [ 1932-34 ]; वा सागर रहस्य : सह-लेखक प्रेमेन्द्र मित्र, 2 + 67; वा कान्तिकुमार का पाँच आविष्कार; अनु. अपारूप रूप कथा (हन्स क्रिश्चयन एण्डरसनको अद्भूत परी कथाहरूबाट) भाग 1 + 2 ।
- 1936 : उ पारिवारिक 4 + 208 [ 1935 ]; वा नदून नेशा [ 1932-33 ]; अजग्गबी जानवर : सह-लेखक प्रेमेन्द्र मित्र; ल क शनिवारेर विकले [ 1933-35 ] ।
- 1936 : कंकावती [ 1929-32, 34 ]; या समुद्रतीर 6 + 81 [ 1936-37 ]; या आमी चञ्चल हे 4 + 108 [ 1935-36 ] ।
- 1938 : ल क गल्प ठाकुर दा [ 1933-34 ]; उ परिक्रमा 4 + 203 [ 1936 ]; वा एक पेयाला चा [ 1932-38 ] ।  
बुद्धदेव इष्टर विदामा शान्तिनिकेतनको यात्रामा जान्छन् ।
- 1939 : 202 रासविहारी एभेन्यू, कलकत्तामा कविता-भवन को स्थापना, जहाँ केही वर्षसम्म कविको आवास पनि रह्यो ।
- 1940 : 9 जनवरी : द्वितीय पुत्री दमयन्तीको जन्म ।  
क नदून पाता 8 + 115 [ 1933-39 ]; वा पथेर रात्री [ 1936-38 ]; वा उ दस्यूर दले भोमरा [ 1936 ] ।  
बुद्धदेव रिपन कलेजबाट आफ्नो प्राध्यापकी छोड़छन् ।
- 1941 : फेरीवाला ओ अन्यान्य गल्प 6 + 1४१ [ 1937-39 ]  
जून—रवीन्द्रनाथसँग अन्तिम भेट—7 अगस्त : रवीन्द्रनाथको निधन ।  
या सब पेयेछीर देशो (मनोकाँक्षाको देश : बुद्धदेवको शान्तिनिकेतन यात्राकालको वृत्तान्त) 8 + 106;  
वा धूमार आगेर गल्प ] 1936-38 ] वा भद्रता का के ब्ले ।
- 1942 : क एक पैसे एकटी (एक पैसामा एउटा) यस प्रकाशन मालाको पहिलो पुस्तिका [ 1937-38 ]; उ कालो हवा 4 + 383 [ 1939-40 ]; क बाइसे श्रावण (सात अगस्त) एक पैसे एकटी प्रकाशन मालाको पाँचौं पुस्तिका; वा उ छाया कालो कालो, भूतेर मतो अद्भूत; उ जीवनेर मूल्य 4 + 137 ।
- 1943 : क विदेशीनी [ 2941-43 ]; क दमयन्ती 6 ÷ 82 [ 1935-42 ]; ल क खातार शेष पाता 2 + 181 [ 1936-43 ] ।
- 1944 : ना मायामालञ्च, कालो हवाको नाट्य रूप; या हर्वई(ओस्कर वाइल्डको 'रकेट'को अनुवाद) 8 + 109 [ 1937-44 ]; क रूपान्तर; ल क हवा-बदल; उ अदर्शना 4 + 236 [ 1943-44 ]; अनु. पीलाण्डेलोर गल्प (लुइझी पीलाण्डेलोका कथाहरूको अनुवाद) 8 + 206 ।
- 1945 : 2 अक्टोबर : पुत्र शुद्धशील बसुको जन्म ।

- ल क एकटी सकल ओ एकटी सन्ध्या  $4 + 24$ ; वा उ काल वैशाखीर  
झड़  $4 + 24$  [1943]; नि उत्तरतीरोस  $8 + 184$ ] 1937-45];  
ल क गल्प संकलन  $8 + 312$  [1928-45]; ग्रन्थ पञ्जी।
- 1946 : ल क एकटी कि दुटी पाखी; उ वैशाख  $4 + 124$  [1945]; आ  
कालेर पुतुल  $8 + 186$  [1935-45];
- 1948 : क द्रौपदीर साड़ी थ  $+ 84$  [1944-47]; आ एन एकर अफ ग्रीन  
ग्रास  $10 + 107$ ।
- 1949 : उ तिथिडोर  $8 + 776$  [1946-49]।  
उ अन्य कोनोखाने  $8 + 166$  [1947]  
उ मनेर मतो मे  $4 + 157$ ।
- 1951 : उ निर्जन स्वाक्षर  $4 + 211$  तुमी कि सुन्दर (अदर्शना को संशोधित  
रूप)  $4 + 250$ ; वा उ तासेर प्रासाद (तासको महल)  $8 + 104$ ;  
ल क श्रेष्ठ गल्प (श्रेष्ठ कथाहरू) सम्पादित जगदीश भट्टचार्य [1927-  
46]।
- 1952 : उ मौलिनाथ  $8 + 203$ ; उ क्षणिकेर बन्धु (क्षणभरको साथी)  
अनेकरकमको संशोधित रूप  $4 + 189 + 2$ ; क श्रेष्ठ कविता  
 $2 + 136$  [1926-52]।
- 1953 : युनेस्कोको कार्य वृत्तिमा बुद्धदेवले दिल्ली र मैसूरमा सम्पन्न शिक्षक-  
वर्गको कार्यक्रममा भाग लिए। संक आधुनिक बंगला कविता सम्पादन  
बुद्धदेव बसु  $20 + 256$   
अमेरिकामा प्राध्यापन व्याख्यानका लागि भ्रमण : पीट्सवर्ग, 1953-  
54।
- 1654 : उ वसन्त जग्रत द्वारे : सह-लेखिका प्रतिभा बसु  $4 + 166 + 16$ ; आ  
साहित्य चर्चा 194 [1946-52]।
- 1955 : शीतेर प्रार्थना : वसन्तेर उत्तर  $144$  [1940-53]; ल क चार दृश्य  
 $4 + 130$ , ल क स्वनिर्वाचित गल्प (आफैले छानेका कथाहरू)  
 $12 + 223$ ; आ रवीन्द्रनाथ : कथा-साहित्य  $8 + 204$  [1346-59  
वं सं]; वा क छोटोदेर श्रेष्ठ गल्प (नानीहरूका निम्नित असल कथाहरू)  
 $8 + 136$  [1930-46]- ल क एकटी कि दुटी पारखी  $6 + 128$ ।
- 1956 : बुद्धदेवले जादवपूर विश्वविद्यालयको तुलनात्मक साहित्य विभागका  
अध्यक्षका कार्यभार सम्हालछन्।  
वा क बाह्रमासेर छड़ा (बाह्रमासे शिशु गीत)  $8 + 112$  [1925-  
55]; वा किस्सा रान्ना थेके कान्ना (खाना पकाइदेखि रुचाई)  $8 + 71$ ;  
शेष पाण्डुलिपि  $8 + 175$ ; वा कि अनु. सुखी राजपुत्र  $4 + 60 + 4$ ;

- वा कि अनु. स्वार्थपर दंत्य  $4+56+4$ ।
- 1956 : आ स्वदेश ओ संस्कृति  $4+137$  [1945-46]; अनु. कालिदासेर मेधदूत  $8+196$ ।
- 1958 : क जे अन्धार आलोर अधिक 72 [1954-58]; वा कि ज्ञान थेके अज्जान  $6+88$ ।
- 1959 : उ शोनापांगशु 193 [1958]।
- 1960 : उ निलंजनेर खाता  $6+194$  [1956]; उ दुटी ढेऊ, एक नदी (दुइ लहर एक नदी) पारिवारिक को संशोधित रूप, 191 ल क एकटी जीवन ओ कएकटी मृत्यु  $8+184$  [1954-59]; अनु. डॉक्टर जिभागो सम्पादन एवं अनुवाद वोरिस पास्तरनकको पुस्तकबाट,  $8+782$ ; वा कि अनु. हामेलिनेर वाँशीबाला (हयामेलीनका वाँसुरी-बाला)  $6+90$ ।
- 1961 : अनु. चाल्स बादलेयर : ताँर कविता (चाल्स बादलेयर : उनका कविता)  $19+285$  [1947-58] [ वा किशोर संचयन  $6+227$ ; ल क हृवयेर जागरण  $8+168$  [1956-60]
- अमेरिका प्राध्यापन व्याख्यान भ्रमण : न्यू योर्क विश्वविद्यालय; सारबो विश्वविद्यालय, क्योटो विश्वविद्यालय र टोकियो विश्वविद्यालयमा व्याख्यान दिए। जर्मनी पनि भ्रमण।
- 1962 : या जापानी जोर्नल; आ टेगोर : पोट्रेट अफ अ पोयट (1962 मा वम्बई विश्वविद्यालयमा दिएको व्याख्यान)  $8+114$ ।
- 1963 : आ संग : निसंगता ओ रवीन्द्रनाथ  $8\div 228$ ; क दमयन्तीर साड़ी ओ अन्यान्य कविता  $10\div 168$  [1935-46/54]; ल क भासो आमार भेला (मेरो नौकामा घूम)  $10+482$  [1928-62]; ल कि छोटोदेर भालो भालो गल्प (नानीहरूका निम्ति रसिला कथाहरू)  $96$ ।
- वूद्वदेवले जादवपूर विश्वविद्यालयबाट अवकाश ग्रहण गर्छन्। संयुक्त राज्य अमेरिकामा व्याख्यान भ्रमण : इण्डियाना विश्वविद्यालय, ब्रुकलीन कलेज, इलिनोइस विश्वविद्यालय, कालोराडो विश्वविद्यालय, हवाई विश्वविद्यालय र अन्य कतिपय शैक्षणिक संस्थानहरूमा।
- 1966 : वा कि बडीधार दियोना (किताब पैचो नदेऊ)  $4+76$ , या देशान्तर  $8+309$  [1953-54/1961/1964-65]; नि प्रबन्ध संकलन  $8+393$  [1943-44/62]; [1932-65]; आ कवि रवीन्द्रनाथ  $143$  [1965]; (1966 मा कलकत्ता विश्वविद्यालयमा शरत्चन्द्र व्याख्यान मालामा दिएको व्याख्यान); ना तपस्वी ओ तरंगिनी 100;

## 76 बुद्धदेव वसु

क माछे पड़ा पेरेकेर गान (खिया लागेको किलोको गीत) 72 [1958-66] ।

- 1967 : तपस्वी ओ तरंगिनी का निमित्त साहित्य अकादमी पुरस्कार पुरस्कृत । उ पाताल थेके आलाप 8+171 [1966]; उ रात भेरे वृष्टि [1966]; ल क तुम्ही केमन आछो 8+829 [1962-66]; अनु. होल्डलिनेर कविता (होल्डरलिन फेडरिकका कविताहरूको अनुवाद) 82 [1945-55/66-67] ।
- 1968 : उ गोलाप केनो कालो 8+166 [1967]; क ना कालसन्ध्या 94 [1967-68] ना कलकत्तार एलेकट्रा ओ सत्यसन्धा 166 [1967]; जर्मनी यात्रा ।
- 1969 : चिपन्न चिस्मय 271 [1959-69] ।
- 1970 : बुद्धदेव वसुलाई राष्ट्रिय सम्मान 'पद्मभूषण' ले अलंकृत गरियो । ना पुनर्मिलन 140 [1969]; क ना अनामी अंगना ओ प्रथम पार्थ (वैनामी महिला अनि प्रथम पार्थ) 156 [1969-70]; अनु. रेनर मरिया रिल्केर कविता (रेनर मरिया रिल्केका कविताहरूको अनुवाद) 228 [1946-68] ।
- 1971 : संक एन एन्योलजि अफ बैंगलो राइटिङ्स 12+168; एकदिन : चिरदिन 78 [1952-70]- क स्वागत विदा 73 [1967-70] ।
- 1972 : उ रुक्मी 160 [1971]; ल क प्रेम-पत्र ओ अन्यान्य गल्प 70+160 [1967-68, 69-70]; वेलायत यात्रा ।
- 1973 : सं आमार छेलेबेला 8+116 [1972]; क ना संक्रान्ति प्रायश्चित्त इवकाकु सेनिन (यीट्सको पापमोचन स्थल नोह नाटक : इवकाकु सेनिनको रूपान्तरण) 115 [1970-71]; बा कि हाँसीर गल्प (हास्य कथा) 4+76 ।
- 1974 : आ महाभारतेर कथा 14+299 [19भ1-74]; विविध कवितार शत्रु ओ मित्र 4+95 [1965, 1971, 1973] निधन : 18 मार्च कविको मृत्युपछि प्रकाशित
- 1975 : आमार यौवन 6+114 [1973]; बुद्धदेव बसुर रचना-संग्रह भाग 1। सम्पादन : सुबीर रायचौधरी अनि अमिय देव 10+681 । बुद्धदेव बसुर रचना-संग्रह भाग 2। सम्पादन : हरप्रसाद मित्र 6+624 ।



बुद्धदेव बसु (1908-1968) आजकै दिनसम्म आधुनिक बङ्गालका एक अति उल्टा बुद्धिएका लेखक रहेका छन्। उनी एक बहु-सृजनशील लेखक थिए—उनले एक सयभन्दा बेसी कृतिहरु प्रकाशित गरे—जो सृजनात्मकताको एक गतिलो द्योतक हो। यस दृष्टिले उनी नै शायद रवीन्द्रनाथ ठाकुरपछिका हाम्रा अद्वितीय बहु-प्रतिभाशाली लेखक हुन्।

आफ्नो साहित्यिक जीवनको शुरुआतदेखि नै उनले दुर्नामी मात्र प्राप्त गर्न सके अनि नित 'निर्सामाजिक' व्यक्तिका रूपमा अभियुक्त रहे। यद्यपि, अझै पनि उनका कृतिहरुले प्रशस्त रूपमा मौलिकता र उनमा निहित अक्षयताको प्रबल आग्रहको सम्मिलिन प्रदर्शित गर्छन् अनि सृजनात्मक क्षमताको एक संचेतना पनि, जसले गर्दा हामी उनलाई श्रद्धा र सम्झना गर्छौं। कुनै पति यस्तो साहित्य विधा छैन जसमा उनले आफ्नो हात चलाएनन्—कविता र कथा-साहित्य, आत्मिक निबन्ध र साहित्य समीक्षा, प्रतीकात्मक नाटक र मनोरञ्जनात्मक पद्य अनि बाल-बालिकाका निम्ति सुहाउँदा किस्साहरु।

बुद्धदेवले आफ्नो जीवनकालमै नाम कमाए। उनले यसका लागि जीवनानन्द दासले झैं पर्खिनु परेन। यो नाम उनको मृत्युपछि पनि कम्ति भएन। यसको ठिक विपरीत, उनी सिकारु लेखकहरु र अदीक्षित पाठकहरु जस्ता माझ आज पनि सम्मानित छन्।

स्वयं पनि कवि अनि जादवपूर विश्वविद्यालयको तुलनात्मक साहित्य विभागमा बुद्धदेव बसुसँगै काम गर्ने मौका पाएका डा. अलोकरञ्जन दासगुप्तले, यो सानो तर अति लालित्यसित लेखेका जीवनीमा खुबै योग्यतापूर्वक बुद्धदेव बसुबारे विश्लेषण र मूल्याङ्कन गरेका छन्।



Library

N 891.440 92 B 299 D

IIAS, Shimla



00116981

आवरण सज्जा : सत्यजीत रे

तस्वीर : 1955 मा 'कविता भवन' मा

खिंचिएको एक फोटोबाट

सौजन्य : विमलेन्द्रभूषण सिन्हा

SAHITYA AKADEMI

REVISED PRICE Rs. 15.00